

**अठारौ  
वार्षिक प्रतिवेदन  
२०७४/२०७५**



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited

## संचालक समिति



शम्भु प्रसाद आचार्य  
अध्यक्ष



दिनेश पौड्याल  
सञ्चालक



सुशिल कुमार अर्याल  
नागरिक लगानी कोषको प्रतिनिधि  
सञ्चालक



स्वाती रूटा  
(सर्वसाधारणको तर्फबाट)  
सञ्चालक



विश्व करण जैन  
(सर्वसाधारणको तर्फबाट)  
सञ्चालक

अजय विक्रम शाह  
प्रमुख कार्यकारी अधिकृत

पियूष राज अर्याल  
कम्पनी सचिव

## लक्ष्मी बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री शेरधनी महानुभावहरु,

मिति २०७५ साल माघ महिना ३ गते विहिवार तदनुसार १७ जनवरी २०१९ मा बसेको बैंकको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार बैंकको अठारौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

### १. सभा हुने मिति, स्थान र समय

मिति: २०७५ साल माघ महिना २८ गते सोमवार (११ फेब्रुअरी २०१९)  
स्थान: अग्रवाल भवन, कमलपोखरी, काठमाडौं ।  
समय: दिनको ठिक २:०० बजे ।

### २. छलफलका विषयहरु:

#### (क) सामान्य प्रस्ताव

- (१) अठारौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने ।
- (३) बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०७५/०७६ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- (४) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.४५ प्रतिशतका दरले रु ३,६७,८१,१४२।०० (अक्षरपि रु. तीन करोड सत्सटठी लाख एकासी हजार एक सय ब्यालिस मात्र) बराबर नगद लाभांश (बोनस शेरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने ।

#### (ख) विशेष प्रस्ताव

- (१) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले रु ६९,८८,४१,६९१।०० (अक्षरपि रु. उनान्सत्तरी करोड अठारौं लाख एक्वालिस हजार छ सय एकानब्वे मात्र) बराबरको बोनस शेर जारी गर्ने ।
- (२) उल्लिखित बोनस शेर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।
- (३) बैंकको प्रबन्धपत्रमा उल्लिखित उद्देश्यमा देहायबमोजिमको कार्यहरु थप गर्ने :
  १. प्रचलित कानूनको अधिनमा रही अन्य संगठित संस्थाको शेर तथा डिबेन्चर निष्काशनको अन्डरराइट गर्ने ।
- (४) सोह्रौं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकको प्रबन्धपत्रमा उल्लिखित उद्देश्यमा “प्रचलित कानूनको अधिनमा रही आवश्यकता बमोजिम नियमनकारी निकायको स्वीकृति लिई बैंकले आफैँ वा कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कुनै कम्पनीको पुरै वा अंशिक शेर खरिद गरी वा सहायक कम्पनी स्थापना गरी जीवन बीमा, निर्जिवन बीमा, पुनर्बीमा, भेन्चर क्यापिटल/प्राइभेट इक्विटि/ हेज फण्ड, क्रेडिट रेटिंग, धितोपत्र दलाल (Stock Broker), धितोपत्र बजार (Stock Exchange), फिन्टेक (Fintech) सम्बन्धी सेवा लगायतका कार्यहरु गर्ने ।” थप गर्ने निर्णयलाई निरन्तरता दिने ।
- (५) बुँदा नं. (१), (२), (३) र (४) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने ।
- (६) लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने ।

#### (ग) विविध ।

सञ्चालक समितिको आज्ञाले  
कम्पनी सचिव



**साधारण सभा सम्बन्धी सामान्य जानकारी**

- (१) अठारौं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनको लागि बैंकको शेयर दाखिल खारेजको काम २०७५ साल माघ महिना १४ गते सोमबार (२८ जनवरी २०१९) बन्द रहनेछ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७५/१०/१४ भन्दा अघिल्लो दिन सम्म कारोवार भई मिति २०७५/१०/२० गते कार्यालय समय भित्र बैंकको शेयर रजिष्ट्रार श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी कितावमा कायम शेयरधनीहरूले सो सभामा माग लिन तथा बोनस शेयर र नगद लाभांश पाउन योग्य हुनेछन्।
- (२) लेखापरिक्षकको प्रतिवेदन सहित बैंकको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरू बैंकको रजिष्टर्ड कार्यालय, हात्तिसार काठमाडौंमा र शेयर रजिष्ट्रार श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा कार्यालय समय भित्र निरीक्षण गर्न तथा त्यसको प्रतिलिपी माग गरेमा प्रतिलिपी दिने व्यवस्था मिलाईएको छ।
- (३) सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले बैंकको अर्को शेयरधनीलाई प्रतिनिधि नियुक्त गरी सो सम्बन्धी निवेदन सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै अर्थात् २०७५/१०/२६ गते अपरान्ह २ बजे भित्र श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ। प्रतिनिधिपत्र (प्रोक्सी फारम) प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा हुनु पर्नेछ।
- (४) कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधिले निज बैंकको शेयरधनी नभएपनि शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछ। यसरी प्रतिनिधि पठाउंदा सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा बैंक वा शेयर रजिष्ट्रारलाई लिखित रूपमा जानकारी गराई सक्नुपर्नेछ।
- (५) सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) प्राप्त गर्ने शेयरधनीले कूल बिक्री भएको शेयरको १५ प्रतिशत भन्दा बढी प्रोक्सी दर्ता गरेको भएमा आफूले लिएको शेयर सहित १५ प्रतिशत भन्दा बढी मतको गन्ती गरिने छैन।
- (६) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। तर प्रतिनिधि (प्रोक्सी) दिने शेयरधनीले आफूले अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (प्रोक्सी) ले सभामा भाग लिन पाउने छ, यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर भएको मानिनेछ।
- (७) प्रतिनिधि मुकरर गर्दा केही शेयर आफैसंग बाँकी राखी आफू समेत साधारण सभामा उपस्थित हुन पाउने किसिमले आंशिक शेयरको प्रतिनिधि मुकरर गर्न पाइने छैन, सबै शेयरका लागि एकै व्यक्तिलाई प्रतिनिधि मुकरर गर्नुपर्दछ। प्रतिनिधि मुकरर गर्ने शेयरधनी स्वयम् सभामा उपस्थित भएमा प्रोक्सी स्वतः बदर हुनेछ। एक भन्दा बढी व्यक्तिलाई आधा-आधा वा अरु कुनै किसिमबाट छुट्याएर दिएमा समेत उक्त प्रोक्सी बदर हुनेछ।
- (८) एक भन्दा बढि व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन भएको एकजना प्रतिनिधिले मात्र वा लगत कितावमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन पाउनेछ।
- (९) सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा शेयर प्रमाणपत्र वा शेयरधनी नं. र परिचय खुल्ने कागजात वा बैंकको शेयर अभौतिकरण गरेको देखिने अभौतिकरण खाता (DMAT Account)को विवरण (BOID Statement) सहित उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ। हाजिरी पुस्तिका विहान १२:०० बजेदेखि सभा चालु रहेसम्म खुल्ला रहनेछ।
- (१०) शेयरधनी महानुभावहरू सभास्थल आउंदा भोला, पोका, प्याकेट जस्ता वस्तुहरू नलिई आउनु हुन अनुरोध गरिन्छ। आवश्यक देखेमा सुरक्षाकर्मीले सुरक्षा जाँच गर्न सक्ने हुंदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ।
- (११) साधारण सभा सम्बन्धी विस्तृत विवरण बैंकको web site: [www.laxmibank.com](http://www.laxmibank.com) मा पनि उपलब्ध छ।

**लक्ष्मी बैंक लिमिटेड**

केन्द्रीय कार्यालय





हात्तिसार, काठमाडौं, पो.ब.नं १९५९३

फोन नं. ४४४४६८४/८५





## वित्तीय भलकहरु





## विषयसूची

सञ्चालक समितिको प्रतिवेदन	५
लेखापरिक्षकको प्रतिवेदन	१८
वित्तीय अवस्थाको एकिकृत विवरण	२०
एकिकृत नाफा-नोक्सान विवरण	२२
एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	२३
इक्विटिमा भएको परिवर्तनको एकिकृत विवरण	२४
एकिकृत नगद प्रवाह विवरण	२८
वित्तीय विवरणका अनुसूचीहरू	३०
वित्तीय विवरण प्रकाशन गर्दा नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र	१३१
नेपाल राष्ट्र बैंकको निर्देशनउपर व्यवस्थापनको जवाफ	१३२
प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनको विवरण	१३३





## अठारौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन

आर्थिक वर्ष २०७४/७५

### आदरणीय शेयरधनी महानुभावहरु,

आर्थिक वर्ष २०७४/७५ समग्रमा वित्तीय तथा आर्थिक हिसाबले सन्तोषजनक रह्यो। देश संघिय संरचनामा गएपश्चात सम्पूर्ण तहहरुको निर्वाचन सम्पन्न भई अर्थिक स्थायित्वको आधार सिर्जना भएतापनि सम्पूर्ण रुपमा संघिय संरचना लागू नहुँदा आर्थिक गतिविधि सोचेअनुरूप गतिशिल हुन सकेन। यसैकारण सरकारी खर्च समेत नीति अनुसार परिचालन हुन सकेन। फलस्वरूप आर्थिक वर्ष २०७४/७५ को अधिकांश समयमा बैकिङ्ग क्षेत्रमा लगानी योग्य रकमको अभाव सृजना हुन गयो। कर्जा लगानीका सम्बन्धमा कायम विभिन्न नियामक व्यवस्थाहरुको अधिनमा रही सिमित स्रोतबाट निक्षेप परिचालन गरी बजारको बढ्दो कर्जा मागलाई पूर्ति गर्नु प्राय बैक तथा वित्तीय संस्थाहरुलाई चुनौतिपूर्ण रह्यो।

आर्थिक वर्ष २०७४/७५ मा बैक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप १८.८ प्रतिशतले तथा कर्जा प्रवाह २२.४ प्रतिशतले बढेको छ। २०७५ को असार महिनामा वाणिज्य बैकहरुको निक्षेप र कर्जा बीचको भारित औसत व्याजदर अन्तर अघिल्लो वर्षको सोही महिनाको ५.२ प्रतिशतको तुलनामा ५.९८ प्रतिशत तथा वाणिज्य बैकहरुको औसत आधार दर अघिल्लो वर्षको सोही महिनाको ९.९ प्रतिशतको तुलनामा १०.४७ प्रतिशत रहेको छ। यस परिप्रेक्षमा बैकले गरेको प्रगति र उपलब्धि, बैक सञ्चालनमा देखिएका चुनौतिहरु, समग्र बैकिङ्ग कारोबारको समिक्षा र पुनरावलोकन गर्न कम्पनी ऐन, २०६३ तथा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को अधिनमा रही तयार गरिएको यो प्रतिवेदन सञ्चालक समितिको तर्फबाट बैकको अठारौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको छ।

### १. विगत वर्षको कारोबारको सिंहावलोकन:

#### (क) प्रमुख सूचकाङ्क:

आर्थिक वर्ष २०७४/०७५ को बैकको आर्थिक विवरण र प्रमुख सूचकाङ्कहरु देहाय बमोजिम रहेका छन्:

(राशी रु. हजारमा)

शीर्षक	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	बृद्धि प्रतिशत
शेयर पूँजी	८२,२१,६६७	७४,७२,४१२	१०%
नेट वर्थ	१,०१,५८,०१३	१,०५,१८,१३९	६.०८%
निक्षेप	६,५५,६१,५०८	५,८५,८५,४४५	११.९१%
जोखिम सम्पत्ति	६,२६,५६,६०८	५,३१,११,४८५	१७.९७%
लगानी	७६,९८,३८९	८०,०९,५०४	-३.८८%
सञ्चालन मुनाफा	१६,८३,०७६	१३,८४,४७८	२१.५७%
कर पछिको खुद नाफा	११,८१,०९१	९,६७,७०४	२२.०५%

#### (ख) वित्तीय विवरणबारे :

बैकले नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम आ.व. २०७४/७५ को वित्तीय विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बाट जारी Nepal Financial Reporting Standards (NFRS) बमोजिम तयार गरेको छ। यसबाट बैकको वित्तीय विवरणहरु अन्तर्राष्ट्रिय मापदण्डबमोजिम तयार भई बुझ्न थप सहज हुने तथा बैकको वित्तीय अवस्था र व्यवसायलाई अझ स्पष्टरूपमा प्रस्तुतगर्न मद्दत पुग्ने हाम्रो अपेक्षा रहेको छ। यसअघिका आर्थिक वर्षहरुमा Nepal Accounting Standards (NAS) बमोजिम तयार पारिदै आइएकोमा यस वर्ष NFRS लागू गर्दा वित्तीय विवरणमा पर्ने असरहरु विस्तृत रूपमा वित्तीय विवरणको अनुसूची तथा लेखा सम्बन्धी टिप्पणीमा समावेश गरिएको छ। भविष्यमा पनि अन्तर्राष्ट्रिय मान्यताबमोजिम वित्तीय विवरणलाई परिष्कृत गर्दै लैजान बैक तत्पर रहेको छ।





(ग) **शाखा विस्तार:**

आ.व. २०७४/७५ तथा चालु आ.व. समेतमा गरी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी ४६ जिल्लामा ९६ शाखा पुऱ्याएको छ । बैंकको सेवाहरूलाई अझ चुस्त तथा सरल रूपमा समन्वय तथा सञ्चालन जोखिमलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न बैंकले यसै आर्थिक वर्ष प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को बर्दibas, प्रदेश नं. ३ को बनेपा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । साथै संघीय संरचना अनुसार तय भएका सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने सरकारको नीतिलाई समेत सहयोग पुऱ्याउन १७ वटा गाउँपालिकाहरूमा आफ्नो शाखा स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाएको छ । यी गाउँपालिकाका शाखाहरूको माध्यमबाट बैंकले ग्रामीण विकास र सामाजिक सुरक्षाका लागि सरकारी खर्चको परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा समेत आवश्यकता अनुसार थप शाखाहरू विस्तार गर्दै आर्थिक वर्षको अन्त्यसम्ममा शाखा सञ्जाल ११० पुऱ्याउने लक्ष्य रहेको छ । शाखा विस्तारबाट बैंकले देशका ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्दै अधिकतम ग्राहकहरूलाई समेटि खुद्रास्तरको निक्षेप संकलन, सेवाग्राही समक्ष भुक्तानी सेवाको सहजता, रिटेल बैंकिङ्ग सेवाको विस्तार र स्थानीय ग्राहक सुविधामा बृद्धि हुने अपेक्षा गरेको छ ।

(घ) **ATM सेवा:**

बैंकले हाल सम्म नेपालभरमा १०८ स्थानमा ATM विस्तार गरी आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले VISA Debit तथा Credit कार्ड जारी गर्दै ग्राहकहरूलाई सुविधा दिदै आएको छ । गत आर्थिक वर्षबाटै बैंकले Chip Based Card को विश्वव्यापि मापदण्ड पूरा गरी कार्ड सेवालाई अझ आधुनिक र सुरक्षित बनाउन Chip Based VISA कार्ड जारी गरेको छ । यसको अतिरिक्त विदेशमा भ्रमण गर्ने ग्राहकहरूको सहजताको लागि Dollar Travel Card समेत जारी गर्दै आएको छ । यस्ता सेवाहरूको विस्तार गर्ने क्रममा नयाँ प्रविधिको प्रयोग गरी ATM मेशिन मार्फत नै Bill Payment, Mobile Recharge, Cardless cash, Fund Transfer जस्ता सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।

(ङ) **विप्रेषण:**

विप्रेषण सेवालाई विगत वर्षहरूको तुलनामा अझ सशक्त बनाउने अभिप्रायले बैंकले यस सम्बन्धि कार्यको लागि छुट्टै Master Agent नियुक्त गरी सो Agent मार्फत प्रभावकारी रूपमा विप्रेषण सेवालाई निरन्तरता दिएको छ । उक्त Master Agent को मातहतमा अन्य Agent, Sub-Agent हरू नियुक्त भई हालसम्म मध्यपूर्व एशियाको साउदी अरेविया, यू.ए.ई., ओमन लगायत भारत र अमेरिकासम्म यो सेवा विस्तार भइसकेको छ । विप्रेषण सेवालाई प्रभावकारी बनाउन बैंकले उल्लेखित मुलुकहरूका करिव १३ वटा अन्तर्राष्ट्रिय एजेन्टहरूसँग सहकार्य गरी सेवा दिदै आएको छ ।

(च) **मोबाइल मनि:**

आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिने क्रममा बैंकले मोबाइल बैंकिङ्गलाई थप आधुनिक तथा सुरक्षित बनाउन मोबाइल मनि (Mobile Money) एपलाई विस्तार गरेको छ । यस एपको प्रयोगबाट ग्राहकहरूले इन्टरनेट वा एसएमएसको माध्यमबाट सुरक्षित प्रविधि अपनाई आफ्नो खाताबारे जानकारी लिने, अर्को खातामा रकमान्तर गर्ने, फोन/बिद्युतको बिल भुक्तानी तथा रिचार्ज गर्ने लगायतका बैंकिङ्ग सुविधाहरू उपयोग गर्न सक्छन् ।





(छ) **साना व्यवसायी कर्जा:**

बैंकले साना व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरेर सुरु गरेको साना व्यवसायी कर्जा सेवा साना तथा मध्यम व्यवसायीहरू माझ निकै लोकप्रियता हासिल गर्न सफल भएको छ। सरल रूपमा कर्जा उपलब्ध हुनाले साना तथा मध्यमव्यवसायीहरूमाझ बैंकको बजार दायरा बढाउन यो सेवा उपयोगी रहेको छ। यो सेवालार्इ अझ विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ।

(ज) **ग्रामिण तथा विपन्न वर्ग कर्जा**

बैंकले न्यून आय भएका ग्राहकहरूको जिवनस्तर उत्थानका लागि विभिन्न उपयोगी कर्जा योजनाहरू ल्याएको छ। विपन्न वर्गसम्म बैंकिंग पहुँच पुऱ्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत अवलम्बन गरी यस्ता कर्जाको विस्तारका लागि छुट्टै लघुवित्त इकाईको सञ्चालन गरेको छ। यस अन्तर्गत बैंकले इ-रिक्सा कर्जा, ट्र्याक्टर कर्जा, लक्ष्मी लघुकर्जा जस्ता उपयोगी र सरल कर्जा योजनाहरू ल्याएको छ। शहरी तथा शहरोन्मुख क्षेत्रमा सञ्चालित न्यून लागत आवास (Low Cost Housing) कर्जा पोखरा, पाल्पा, विराटनगर र कोहलपुरमा सञ्चालन गरिएको छ। यसका अलावा सिन्धुपाल्चोक जिल्लाको ठुलो सिरुवारीस्थित माझी बस्तीका न्यून आय भएका भुकम्पपिडित समुदायका लागि समेत न्यून लागत आवास कर्जा सुविधा प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कूल कर्जा तथा सापटको न्यूनतम ५.० प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७५ आषाढ मसान्तमा बैंकको विपन्न वर्गमा प्रवाहित कर्जाको अनुपात ६.९८ प्रतिशत रहेको छ।

साथै बैंकले UK Aid द्वारा प्रवर्द्धित तथा Sakchyam द्वारा सञ्चालित “वित्तमा पहुँच कार्यक्रम” (Access to Finance Programme) अन्तर्गत “ग्रामिण समृद्धि योजना” लाई निरन्तरता दिएको छ। यस योजना अन्तर्गत बैंकले न्यून आय भएका ग्राहकहरूको लागि विभिन्न आयमूलक व्यवसायका लागि कर्जा प्रदान गर्नुका साथै वित्त साक्षरताको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यसका साथै Sakchyam सँगकै सहकार्यमा ग्राहकहरूको Psychometric Score का आधारमा कर्जा मुल्यांकन गर्ने परियोजना लागू हुने चरणमा रहेको छ। यसबाट पहिले बैंकिंग परिधिमा नपरेका ग्राहकहरूसमेतलाई वित्तीय पहुँचमा ल्याई सरल कर्जा उपलब्ध गराउने लक्ष्य रहेको छ।



यसका अलावा बैंकले संयुक्त राष्ट्र संघ पूँजी विकास कोष (UNCDF) तथा नेपाल राष्ट्र बैंकबाट संयुक्त रूपमा सञ्चालित “उन्नति - वित्त पहुँच (A2F)” परियोजना अन्तर्गत “पाइला” योजना सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत बैंकले पूर्वाञ्चलका ९ जिल्लाहरूका कृषक तथा लघु र साना व्यवसायी लाई शाखा रहित बैंकिंग प्रणालीमा संलग्न गरी परिष्कृत र नवीन वित्तीय योजनाहरू उपलब्ध गराएको छ। साथै कृषि उत्पादनलाई बजारसम्म पुऱ्याउन कृषक तथा खरिदकर्ताबीच भुक्तानीमा सहजीकरण गरी कृषि विकासमा समेत टेवा पुऱ्याउने लक्ष्य रहेको छ।

(झ) **सहूलियत कर्जा**

बैंकले कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले कृषि तथा पशुपक्षी व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूलाई सरल किस्ताबन्दीमा ५ प्रतिशतको सहूलियतपूर्ण व्याजदरमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा सेवा प्रदान गर्दै आएको छ। यसका अलावा शिक्षित बेरोजगार युवाहरूका लागि युवा स्वरोजकार कर्जा, विदेशबाट फर्किएका युवाहरूको लागि युवा उद्यमी





कर्जा, महिला उद्यमीहरूका लागि महिला उद्यमी कर्जा, दलित तथा पिछडिएका समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न उद्यमी विकास कर्जा, आर्थिक रुपमा विपन्न तथा सीमान्तकृत समुदाय र लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक कर्जा तथा भुकम्पपिडितहरूको निजी आवास निर्माणका लागि घर कर्जा समेत गरी विभिन्न कर्जा योजनाहरू सहूलियतपूर्ण व्याजमा उपलब्ध गराउने सुविधाहरूको सुरुवात गरेको छ । यी कर्जाहरूका माध्यमबाट हाल करिब ३,८०० जना ग्राहकहरूले सहूलियत दरमा विभिन्न कर्जा सुविधा उपभोग गरिरहेका छन् । यस्ता कर्जाहरूलाई अझ विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ ।

(ब) **बैंकका सहायक कम्पनीहरूको गतिविधी:**

१. **लक्ष्मी क्यापिटल मार्केट लिमिटेड:**

बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, शेयर



निष्काशन तथा विक्री प्रबन्धक र धितोपत्र प्रत्याभूति सेवाहरू प्रदान गर्न स्वीकृति प्राप्त गरी प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौंका अतिरिक्त काभ्रेको बनेपा र बाँकेको नेपालगञ्जस्थित शाखाहरूबाट आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल यस कम्पनीले लगानी व्यवस्थापन सेवा र विविध Financial/Stock सम्बन्धी advisory सेवा र Research Report/Industry Analysis लगायतका कार्यहरू गर्दै आएको छ । त्यसैगरी यस कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट स्विकृति लिएर Depository Participant को कार्य सुरु गरी आफ्ना ग्राहकहरूको D-MAT खाता खोल्न प्रारम्भ गरिसकेको छ ।



साथै लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रु ५० करोड मूल्य बराबरको लक्ष्मी भ्यालु फण्ड-१ र रु १ अर्ब २५ करोड मूल्य बराबरको लक्ष्मी इक्विटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरू जारी गरेको छ । सो योजनाहरूमा लक्ष्मी बैंकको कोष प्रवर्द्धकका रुपमा १५ प्रतिशत लगानी रहेको छ । दुवै योजनाका इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई नियमित रुपमा कारोबार भईरहेको छ । लक्ष्मी भ्यालु फण्ड-१ ले आ.व. २०७४/७५ मा आफ्ना इकाइधनीहरूलाई इकाइ मूल्यको २५ प्रतिशत बराबर मुनाफा वितरण गरेको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमा बैंकको कूल पूँजी लगानी रु. २७ करोड रहेको छ । कम्पनीको कूल अधिकृत पूँजी रु ३० करोडको १० प्रतिशत शेयर IPO मार्फत सर्वसाधारणका लागि जारी गर्ने योजना रहेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गत आर्थिक वर्षमा २०७३/७४ को मुनाफाबाट २० प्रतिशत र चालु आ.व. मा २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको २१.४३ प्रतिशत कूल नगद लाभांश वितरण गरेको छ ।

२. **लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड:**

बैंकले लघु वित्त कार्यकमलाई सशक्त र विस्तारित रुपमा अगाडी बढाउनको लागि लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड नामक सहायक कम्पनी स्थापना गरी आफ्नो कारोबार गर्दै आएको छ । काठमाडौं महाराजगञ्जमा रहेको आफ्नै भवनमा केन्द्रिय कार्यालय रहेको



लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.  
Laxmi Laghubitta Bittiya Sanstha Ltd.  
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था

संस्थाले हालसम्म आफ्नो ६२ वटा शाखाहरू मार्फत सेवा विस्तार गरी ६८,००० भन्दा बढीसदस्यलाई ऋण प्रवाह गरिसकेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको कूल चुक्ता पूँजी रु २४.२० करोड रहेको छ । यसमध्ये ७० प्रतिशत लगानी लक्ष्मी बैंकको तथा बाँकी ३० प्रतिशत सर्वसाधारणको शेयरलगानी रहेको छ । संस्थाले आ.व. २०७४/७५ मा संस्थाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । साथै आ.व. २०७४/७५मा संस्थाले चुक्ता पूँजीको २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

**(ट) अन्य शेयर लगानी:**

सहायक कम्पनीहरूका अतिरिक्त बैंकले अन्य विभिन्न संगठित संस्थाहरूका साथै जिवन तथा निर्जिवन विमा कम्पनी तथा सामूहिक लगानी कोष जस्ता विविध वित्तीय क्षेत्रहरूमा शेयर लगानी गरेको छ । बैंकको हालको शेयर लगानी तथा त्यसबाट प्राप्त लाभ मुलुकको समग्र आर्थिक अवस्था बमोजिम सन्तोषप्रद रहेको हाम्रो धारणा छ । बजारको सम्भाव्यता हेरी मध्यकालिन तथा दिर्घकालिन योजना अन्तर्गत विभिन्न शेयरहरूमा लगानी गर्ने क्रम जारी राखेका छौं ।

**(ठ) नयाँ सेवाहरूको शुरुवात:**

बैंकले आधुनिक र समय सापेक्ष सेवा प्रदान गर्ने आफ्नो निति अनुरूप नयां वचत योजनाहरू, कर्जा सुविधासंग सम्बन्धित सेवा, Trade Finance, Digital Channel तथा अन्य आधुनिक युग सुहाउदो सूचना तथा प्रविधिसंग सम्बन्धित सुविधाहरू प्रदान गर्दै आएको छ । ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवालाई विस्तार गर्न शाखा रहित बैंकिङ्गलाई निरन्तरता दिइएको छ ।

यस आर्थिक वर्षमा बैंकले “खर्च अघि वचत” को अवधारणामा ल्याएको लक्षित मुद्दति खाता (Recurring Deposit Account) ले लोकप्रियता हासिल गरेको छ । साथै Orange Saving तथा Payroll Account लाई अझ परिष्कृत र सुविधायुक्त बनाउँदै ग्राहक समक्ष ल्याएको छ । बैंकले उल्लिखित वचत खाताका ग्राहकहरूलाई औषधिउपचार र दुर्घटना विमा प्रदान गर्नुका साथै विभिन्न स्वास्थ्य संस्थाहरूसँगको समन्वयमा उपचारलगायत अन्य सेवामा छुट प्रदान गर्ने योजना समेत अघि सारेको छ । साथै ग्राहकहरूलाई डिजिटल च्यानलमार्फत अत्याधुनिक बैंकिंग सेवा प्रदान गर्न इन्टरनेट बैंकिंगलाई अपग्रेड गरेको भाइवर बैंकिंग सेवासमेत सुरु गरेको छ साथै इमेल/एसएमएस मार्फत विविध बैंकिंग सेवालाई निरन्तरता दिएको छ ।

**(ड) अन्य**

- चालु अर्थिक वर्षमा श्री सुदेश खालिङ्गज्यूले बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यकाल पुरा गरी विदा हुनुभएको छ । साथै सञ्चालक समितिको निर्णयबाट २०७५ साल कार्तिक १५ देखि श्री अजय विक्रम शाहज्यू २०७५ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ । आफ्नो कार्यकालमा बैंकको व्यवसाय विस्तार तथा सञ्चालनमा पुऱ्याउनुभएको योगदानको लागि सञ्चालक समिति श्री सुदेश खालिङ्गज्यूलाई हार्दिक धन्यवाद दिदै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री अजय विक्रम शाहज्यूलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।
- बैंकले उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्थालाई प्राथमिकतामा राखेको छ । उत्पादनशील क्षेत्रमा कूल कर्जा तथा सापटको न्यूनतम २५ प्रतिशत लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था भएकोमा २०७५ पौष मसान्तमा बैंकको सो क्षेत्रमा कूल कर्जा प्रवाह ३४.७८ प्रतिशत रहेको छ । यस अन्तर्गत कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत, जलविद्युत/उर्जा क्षेत्रमा



न्यूनतम ५ प्रतिशत तथा पर्यटन क्षेत्रमा न्यूनतम ५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने प्रावधान समेत पुरा गरेको छ ।

- बैंकले लक्ष्मी लघुवित्त वित्तिय संस्थासँगको संयुक्त लगानीमा खरिद गरेको काठमाडौं महाराजगञ्जस्थित भवनलाई Operations Center का रूपमा प्रयोगमा ल्याई IT तथा Centralized Operations सम्बन्धित Department हरु सञ्चालन गरेको छ ।
- बैंकको न्युरोड बिजनेस सेन्टरबाट सम्पूर्ण विस्तारित बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले अघिल्लो वर्ष खरिद गरेको काठमाडौं, न्युरोडमा रहेको १० आना २ पैसा १ दाम क्षेत्रफलको जग्गामा भवन निर्माणका लागि डिजाइनिंग तथा स्वीकृतिको प्रकृया अघि बढाएको छ ।
- सूचना प्रविधिको बढ्दो प्रयोगबाट उत्पन्न हुने सञ्चालन जोखिम न्युनिकरण गर्न बैंकले गत वर्ष अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त परामर्शदाता KPMG India बाट Information System Audit (IS Audit) गराएको छ । उपरोक्त परामर्शदाताबाट प्राप्त सुझाव बमोजिम बैंकको सूचना प्रविधि प्रणालीलाई थप मजबुत तथा सुरक्षित गर्दै लैजाने योजना रहेको छ ।
- Merger/ Acquisition को माध्यमबाट बैंकलाई अझ सबल र सुदृढ बनाउने उद्देश्यसहित बैंकले सम्भावनाको अध्ययन गरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सहमतिको पहल जारी राखेको छ । यस सम्बन्धमा भविष्यमा कुनै ठोस निष्कर्षमा पुगिएमा शेयरधनी महानुभावहरुलाई जानकारी गराइने छ ।

## २. राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिबाट बैंकको कारोवारलाई कुनै असर पारेको भए सो असर:

गत आ.व.मा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अत्यधिक बढेको तर सोही अनुरूप निक्षेप परिचालन हुन नसकेको कारण तरलतामा उच्च चाप पर्न गई समग्र बैंकिंग क्षेत्रमा नै लगानीयोग्य रकमको कमी हुन गएको अवस्था सिर्जना भएको छ । तथापि विभिन्न संघिय तहहरुको निर्वाचन भई संघिय संरचना पूर्णरूपमा लागू हुने क्रममा रहेकाले आगामी दिनमा देशमा अर्थिक गतिविधि निर्वाध सञ्चालन भई वित्त परिचालनमा सहजता आउने अपेक्षा गरिएको छ । त्यस पश्चात लगानीका क्षेत्रहरु विस्तार हुँदै गई बैकिङ्ग क्षेत्रलाई समेत सकारात्मक उर्जा मिल्ने नै छ । तथापि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुऱ्याई सबै बैंक तथा वित्तीय संस्थाहले पूँजी वृद्धि गरेको अवस्थामा विद्यमान बजारमा मात्र सिमित भई प्रतिस्पर्धात्मक सफलता हासिल गरी लगानीकर्तालाई समुचित प्रतिफल दिनु आगामी दिनमा अझ चुनौतिपूर्ण देखिन्छ । यद्यपि मुलुकमा राजनैतिक स्थिरता, शान्ति र आर्थिक/सामाजिक र औद्योगिक सुरक्षा कायम भएमा आगामी वर्षहरुमा बैंकले सोचे अनुकुल सफलता हासिल गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।

## ३. प्रतिवेदन तयार भएको मिति सम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा:

### (क) प्रतिवेदन तयार हुने मितिसम्म बैंकको कारोवार स्थिति:

यस आर्थिक वर्षको दोस्रो त्रयमाससम्म बैंकको कारोवारको स्थिति निम्न बमोजिम रहेको छ ।

सि.नं.	शिर्षक	रकम (रु)
१	निक्षेप	७४.८९ अर्ब
२.	कर्जा तथा सापट	७०.७७ अर्ब
३.	लगानी	१०.६२ अर्ब
४.	सञ्चालन मुनाफा	१२० करोड

देशको समग्र आर्थिक स्थितिलाई मध्यनजर गर्दा चालु आर्थिक वर्षमा बैंकको समग्र कारोवारको स्थिति सन्तोषप्रद नै रहेको छ ।

(ख) **बैंकको उन्नतिको लागि भविष्यमा गर्नु पर्ने कुराको योजनाका सम्बन्धमा सञ्चालक समितिको धारणा देहाय बमोजिम रहेको छ:**

- बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन सञ्चालक स्तरिय जोखिम व्यवस्थापन समिति अन्तर्गत जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी गर्दै लगिने,
- बैंकले आफ्नो शाखा सञ्जाल र एटिएम लगायतका आधुनिक विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरूको क्रमिक रूपमा विस्तार गर्ने,
- कर्जा, निक्षेप तथा अन्य सुविधाको लागि नयाँ सेवाहरूको सुरुवात गरी Customer Base मा विविधता ल्याउने,
- Digital Channel मार्फत आधुनिक बैंकिङ्ग सेवाहरूको गुणस्तर वृद्धि गरी नयाँ सेवाहरूको सुरुवात गर्ने र सञ्जालको विस्तार गर्ने,
- बैंकले तयार गरेको पूर्वाधार र सेवाहरूलाई अधिकांश सेवाग्राहीहरू माझ बृहत रूपले विस्तार गर्ने,
- सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत म्यूचुअल फण्ड निष्काशन तथा डिपोजिटरीको काम लाई निरन्तरता दिने,
- लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघु वित्त कार्यक्रमलाई सशक्त ढंगले अधि बढाउने,
- अन्य कुनै बैंक तथा वित्तीय संस्था सँग गाभ्ने (Merger) वा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्भावनाको अध्ययन गरी उपयुक्त देखिएमा आवश्यक प्रक्रिया अवलम्बन गर्ने,
- प्राकृतिक प्रकोप लगायतका घटनाहरूले वित्तीय प्रणालीको व्यवसायिक निरन्तरतामा पार्न सक्ने प्रतिकूल असरलाई न्यूनिकरण गर्न Business Continuity Plan (BCP) तथा Disaster Recovery Plan (DRP) लाई सशक्त बनाई लागू गर्ने,
- सुचना प्रविधिको माध्यमबाट बैंकिङ्ग सेवा सञ्चालन गर्दा आइपने जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय मापदण्ड बमोजिमको सुरक्षा प्रणाली लागू गरी थप मजबुत बनाउने,
- बैंकको सञ्चालन तथा ग्राहक सेवालाई चुस्त दुरुस्त बनाउन आन्तरिक कार्यप्रणालीलाई digitalization गर्ने,
- AML/KYC सम्बन्धी नीतिलाई प्राथमिकताका साथ लागू गरी कर्मचारीलाई सो सम्बन्धमा दक्ष बनाउन तथा आवश्यक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन थप व्यवस्थाहरू गर्ने,
- वित्तीय क्षेत्रमा लगानी तथा विभिन्न वित्तीय उपकरणहरूको माध्यमबाट वित्तीय सेवाको दायरालाई अझ विस्तार गर्ने,
- आफ्ना कर्मचारीको दक्षता अभिवृद्धि गर्न कर्मचारी विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने,
- बैंकको व्यवसायलाई वित्तीय क्षेत्रको विभिन्न आयामहरूमा विस्तार गर्नका लागि बैंकले आफैँ वा सहायक कम्पनीमार्फत विमा, धितोपत्र व्यवसाय, लगानी व्यवसाय लगायत विविध वित्तीय सेवाहरू प्रदान गर्ने ।

४. **बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध:** बैंकले राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघसंगठन, कम्पनी, व्यक्ति र संघ संस्थाहरू, तथा अन्य सबै सरोकारवालाहरूसंग सुमधुर व्यवसायिक सम्बन्ध कायम राखेको र बैंकको औद्योगिक तथा व्यवसायिक सम्बन्ध समाजका सबै तहमा पारदर्शी र सौहार्दपूर्ण रहेकोले यसलाई निरन्तरता दिइने छ ।

(क) **मानव संसाधन**

बैंकका कर्मचारीको स्तर वृद्धिका लागि आवश्यक आन्तरिक प्रशिक्षणहरू दिने, बाह्य तालिममा सहभागी गराउने लगायतका कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । समीक्षा वर्षमा विभिन्न इकाई सम्बन्धी ८३ वटा आन्तरिक प्रशिक्षण कार्यक्रम भएकोमा जम्मा १४९६ जना प्रशिक्षार्थीहरूले सो तालिम प्राप्त गरेका छन् भने ९० वटा बाह्य



तालिमबाट १९० जना प्रशिक्षार्थीहरूले दक्षता अभिवृद्धि गरेका छन् । हालको प्रतिस्पर्धात्मक वातावरणमा कर्मचारीको मनोबल उच्च राख्न पुरस्कारको व्यवस्था, वार्षिक कार्य सम्पादन मूल्यांकन गरी सोही बमोजिम तलव वृद्धि गरिने परिपाटीलाई निरन्तरता दिइएको छ । यसका अतिरिक्त बैंक सदैव योग्य, दक्ष, लगनशील तथा इमान्दार कर्मचारीहरू नियुक्ति गर्ने र त्यस्ता योग्य कर्मचारीलाई बैंकको सेवामा कायमै राख्न उत्प्रेरित गर्न प्रतिबद्ध छ । यसै सिलसिलामा बैंकले आफ्ना कर्मचारीहरूको संचार तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि विश्वभर १४३ देशमा ३५७,००० भन्दा बढी सदस्य रहेको अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त Toastmasters International को आवद्धतामा Laxmi Bank Toastmasters Club को स्थापना गरी संचालन गरेको छ ।

(ख) संस्थागत सामाजिक उत्तरदायित्व



संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले वातावरण संरक्षण, नविकरणिय उर्जा प्रवर्द्धन, वित्तीय साक्षरता, विपन्न तथा पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य तथा जिवनस्तर उत्थान लगायत समाजका विभिन्न क्षेत्रहरूमा सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ । साथै बैंकको कर्मचारीहरूद्वारा सञ्चालित "लक्ष्मी निश्चार्थ पहल" (Laxmi Cares) नामक सामाजिक संस्था मार्फत समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्ने र संस्थाले Cycle Rally, चलचित्र प्रदर्शन लगायत विभिन्न कार्यक्रमको आयोजना गरी प्राप्त गरेको रकम विविध क्षेत्रमा सहयोगार्थ प्रदान गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यसै वर्षबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न "संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि, २०७५" बनाई लागू गरेको छ । आ.व. २०७४/७५ मा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वका लागि रु १ करोड ६६ हजार छुट्याइएकोमा रु ९४ लाख ४८ हजार खर्च भई बाँकी रु ६ लाख १८ हजार चालु आ.व. मा खर्चका लागि छुट्याइएको छ । यसका अतिरिक्त आ.व. २०७४/७५ को मुनाफाबाट आ.व. २०७५/७६ मा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा प्रयोग हुने गरी रु १ करोड १८ लाख छुट्याइएको छ । आ.व. २०७४/७५ मा बैंकले आफैँ तथा लक्ष्मी केयर्स मार्फत गरेका मुख्य सामाजिक कार्यहरूको विवरण निम्न बमोजिम रहेको छ :

- बारा जिल्लामा अवस्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा सौर्य बत्ती जडान,
- वित्तीय साक्षरता क्यालेन्डर छपाइ तथा वितरण,
- नेपाल प्रकृति संरक्षण कोषसँगको सहकार्यमा केन्द्रिय चिडियाघरका लागि प्रवेश टिकट छपाईमा सहयोग,
- शहिद गंगालाल हृदयरोग केन्द्र परिसरमा आगन्तुकका लागि कुर्सी प्रदान,
- नेपाल सरकारको "एक कर्मचारी एक फलफुलको विरुवा" कार्यक्रम अन्तर्गत बैंकका कर्मचारीको सहभागितामा देशका विभिन्न स्थानमा १४०० भन्दा बढी फलफुल विरुवा रोपिएको,
- वि.पी. नेत्र प्रतिष्ठानसँगको सहकार्यमा गरिब तथा विपन्न बालबालिकाहरूको कानको शल्यक्रियामा सहयोग,
- अन्य सरकारी तथा गैर-सरकारी संस्थाहरूको सहकार्यमा विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम,
- ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शिक्षामा समर्पित Teach for Nepal लाई अर्थिक सहयोग प्रदान,
- पिछडिएका महिलाहरूको सशक्तिकरण कार्यक्रमका लागि "साथी" नामक गैरसरकारी संस्थामार्फत बाखापालन व्यवसायका लागि आर्थिक सहयोग प्रदान,
- गरिब तथा जेहेन्दार छात्र-छात्राहरूलाई विभिन्न शैक्षिक संस्थाहरूमा पठनपाठनको व्यवस्था गर्न छात्रवृत्ति प्रदान,
- विभिन्न स्थानहरूमा बाढीपहिरो लगायत प्राकृतिक प्रकोपबाट पिडित तथा विस्थापितहरूलाई राहत सामग्री वितरण,
- विभिन्न सामुदायिक अस्पताल तथा संघसंस्थाहरूलाई अर्थिक सहयोग प्रदान,



५. सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण:  
आ.व. २०७४/७५ तथा चालु आ.व. मा सञ्चालक समितिमा कुनै हेरफेर भएको छैन ।
६. कारोबारलाई असर पार्ने मुख्य कुराहरु:  
बैंकको कारोवारलाई असर पार्ने मुख्य कुराहरु देहाय बमोजिम छन्:  
(क) बैंकिङ क्षेत्रमा हुने प्रतिस्पर्धाबाट सृजना हुने सम्भावित जोखिमहरु ।  
(ख) बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको उतार चढावका कारण बैंकमा हुन सक्ने कठिनाई ।  
(ग) कर्जाबाहेको क्षेत्रको लगानीमा उचित प्रतिफल प्राप्त हुन नसकी हुने कठिनाई ।  
(घ) जटिल सञ्चालन वातावरणमा जोखिम सम्पत्तिको गुणस्तर कायम राख्न कठिनाई ।  
(ङ) नियमन निकायहरुबाट समय समयमा परिवर्तन हुने नीति नियममा भएको बदलावका कारणबाट हुन सक्ने संभावित जोखिमहरु ।  
(च) पूँजी बजारमा आउन सक्ने उतार चढावबाट हुन सक्ने जोखिमहरु ।  
(छ) विश्व अर्थतन्त्रमा हुने उतार चढावको प्रभावले पर्न सक्ने असरहरु ।  
(ज) सूचना प्रविधिसम्बन्धी जोखिम (IT Threats) बाट उत्पन्न हुने असरहरु ।
७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:  
लेखापरीक्षण प्रतिवेदनमा भएको अधिकांश कैफियतहरु सुधार भई बाँकी सुधारका क्रममा रहेका छन् ।
८. लाभांश बांडफांड गर्न सिफारिस गरिएको रकम:  
बैंकको मिति २०७५ पौष २५ गते बसेको सञ्चालक समितिको २९०औं बैठकले आ.व. २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हालको शेयर पूँजीको ८.५०% बोनस शेयर र त्यसवापतको कर प्रयोजनका लागि ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  
सिफारिस गरिएको बोनस शेयर तथा नगद लाभांश यसै साधारण सभाबाट परित हुने हामीले विश्वास लिएका छौं ।
९. शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी बैंकले प्राप्त गरेको रकम तथा जफत भएको शेयर वापत रकम फिर्ता गरेको भए सो को विवरण:  
समीक्षा वर्षमा बैंकले कुनै शेयर जफत गरेको छैन ।
१०. विगत आर्थिक बर्षमा बैंक र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक बर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन:  
बैंकले विगत आर्थिक बर्षमा गरेको प्रगति सम्बन्धमा माथि उल्लेख भईसकेको छ । बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत दुई म्युचुअल फण्ड जारी भइ सञ्चालनमा रहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछौं । यसका साथसाथै बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघुवित्त कारोवार सुचारु रहेको छ । सहायक कम्पनीहरु समेतको एकीकृत आर्थिक विवरण यसै प्रतिवेदन साथ पेश भएको समेत जानकारी गराउँदछौं ।
११. बैंक तथा त्यसको सहायक कम्पनीले आर्थिक बर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरु र सो अवधिमा बैंकको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन:  
बैंक तथा यसको सहायक कम्पनीहरुको प्रमुख कारोवारहरु र कारोवारमा आएको महत्वपूर्ण परिवर्तन सम्बन्धमा माथि उल्लेख गरि सकिएको छ ।



१२. विगत आर्थिक वर्षमा बैंकको आधारभूत शेयरधनीहरूले बैंकलाई उपलब्ध गराएको जानकारी: समिक्षा अवधीमा बैंकलाई आधारभूत शेयरधनीहरूबाट कुनै जानकारी उपलब्ध गराईएको छैन ।
१३. विगत आर्थिक वर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोवारमा निजहरु संलग्न भएको भए सो सम्बन्धमा निजहरुबाट बैंकले प्राप्त गरेको जानकारी: बैंकको सञ्चालक तथा पदाधिकारीहरु शेयर कारोवारमा संलग्न भएको अन्य कुनै विवरण प्राप्त भएको छैन ।
१४. विगत आर्थिक वर्षमा बैंकसंग सम्बन्धित सम्भौताहरुमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराईएको जानकारीको व्यहोरा: नभएको ।
१५. बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे वापत बैंकले भुक्तानी गरेको रकम : हालसम्म यस बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।
१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण: बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति तथा जोखिम व्यवस्थापन ईकाई मार्फत प्रभावकारी ढंगले जोखिम व्यवस्थापन एवं आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको छ । यसको अतिरिक्त सञ्चालक स्तरीय लेखापरीक्षण समितिको मातहतमा आन्तरिक लेखापरीक्षण विभाग मार्फत आन्तरिक लेखापरीक्षणको कार्यलाई समेत निरन्तरता दिएको छ । त्यसै गरी सञ्चालन, कर्जा, सूचनाप्रविधि तथा बजार जोखिमको लागि छुट्टा छुट्टै विभाग खडा गरी पर्याप्त नीतिगत व्यवस्थाहरु सहित जोखिम व्यवस्थापन गर्दै आएको छ ।
१७. विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण: गत आर्थिक वर्षमा यस बैंकको कूल व्यवस्थापन खर्च देहाय वमोजिम रहेको जानकारी गराउदछौं ।

व्यवस्थापन खर्चको विवरण	रकम (रु हजारमा)
कर्मचारी खर्च	७,७१,५८५
कार्यालय सञ्चालन खर्च	५,३०,८९३
कुल व्यवस्थापन खर्च	१३,०२,४७८

१८. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरुले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण: गत आर्थिक वर्षमा सञ्चालक समितिका सदस्य श्री सुशिल कुमार अर्याल र श्री दिनेश पौडेल रहेको दुई सदस्यीय लेखा परीक्षण समिति रहेको छ । उक्त समितिमा आन्तरिक लेखा परीक्षण विभागका प्रमुख श्री मनोहर राज उप्रेती पदेन सदस्य हुनुहुन्छ । लेखापरीक्षण समितिले आफ्नो मातहतमा रहेको आन्तरिक लेखा परीक्षण विभाग मार्फत बैंकको सबै शाखा र विभागहरूको लेखापरीक्षण गरेको छ । लेखापरीक्षणलाई पारदर्शी बनाउनका लागि लेखापरीक्षण स्तर कायम गर्ने





मापदण्डहरू कार्यान्वयनमा ल्याएको र नेपाल राष्ट्र बैंकको निरीक्षण पश्चात दिएका निर्देशनहरूको अध्ययन गरी यसलाई व्यवहारमा लागु गर्दै जाने लगायतका नियमित काम कारवाहीहरू गर्दै आएको छ ।

यस अवधिमा लेखापरिक्षण समितिको जम्मा ८ वटा बैठक बसेको र बैठक भत्ता बापत जम्मा रु. १,३६,०००/- खर्च भएको छ । उक्त समितिका पदेन सदस्यलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।

**१९. सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा:**

यस बैंकका सञ्चालकहरू, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेरधनीहरू तथा निजहरूका नजिकका नातेदार वा निजहरू संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कुनै रकम बुझाउन बाँकी रहेको छैन ।

**२०. सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:**

सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रति बैठक अध्यक्षलाई रु. १२,०००/- र सञ्चालकलाई रु. १०,०००/- भत्ता उपलब्ध गराइएको छ । यस बाहेक प्रति महिना मोबाइल फोन खर्च सोधभर्ना बापत रु. २,०००/- र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरूलाई सञ्चालक/संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलब्ध गराइएको छ ।

आ.व २०७४/०७५ मा कार्यकारी प्रमुख तथा मुख्य पदाधिकारीहरूको वार्षिक पारिश्रमिक तथा भत्ता निम्न बमोजिम रहेको छ । कार्यकारी प्रमुख तथा कम्पनी सचिवलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।

सि.नं.	पद	उपलब्ध गराइएको कुल पारिश्रमिक तथा भत्ता (रु. हजारमा)
१.	प्रमुख कार्यकारी अधिकृत	१२,११६
२.	अन्य प्रवन्धकहरू	४५,०५२

यसका अतिरिक्त बैंकका कर्मचारीहरूले कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्तहरू अनुसार अन्य सुविधाहरू पाउँदछन् ।

**२१. शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम:**

बैंकले विभिन्न आर्थिक वर्षहरूमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझि लिन नआएको नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ । यसबाहेक शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम नरहेको व्यहोरा जानकारी गराउँदछौं ।

**२२. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण:** अनुसूची ४.१४ मा उल्लेख भएको ।

**२३. दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण:** अनुसूची ४.३३ बुँदा नं. १५ मा उल्लेख भएको ।

**२४. धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम २२ (१) संग सम्बद्ध थप विवरणहरू:**

**(क) कानूनी कारवाही सम्बन्धी विवरण:**

- १) समिक्षा अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भएको भए: बैंकको कारोबारको सिलसिलामा हुने सामान्य मुद्दा बाहेक अन्य तात्त्विक असर पर्ने मुद्दा दायर नभएको ।
- २) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा बैंकले मुद्दा दायर गरेको वा भएको भए: सो नभएको ।
- ३) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए: त्यस्तो कुनै विवरण प्राप्त नभएको ।



(ख) संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण:

- १) धितोपत्र बजारमा भएको बैंकको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : धितोपत्र बजार/नेप्सेमा आएको उतार चढावको असर बैंकको शेयर मूल्यमा पनि पर्नु स्वाभाविक नै हो । समग्र देशको आर्थिक अवस्थामा सुधार र राजनैतिक स्थिरता भएमा शेयर बजारले यथोचित गति लिन सक्ने अवस्था देखिन्छ । यद्यपि बैंकको शेयरको बजार मूल्य र कारोवारको निर्धारण नेपाल स्टक एक्सचेञ्जको खुल्ला बजार प्रक्रियामा निर्भर गर्ने भएकोले यसमा व्यवस्थापनले थप धारणा राख्न सक्ने अवस्था छैन ।
- २) आ.व. २०७४/७५ को प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण देहाय बमोजिम रहेको छ:

विवरण	आश्विन मसान्त २०७४	पौष मसान्त २०७४	चैत्र मसान्त २०७४	आषाढ मसान्त २०७५
अधिकतम मूल्य	५३०	३३९	२८४	२९२
न्यूनतम मूल्य	३७९	२४५	२०९	२३७
अन्तिम मूल्य	३९०	२६२	२४५	२५८
शेयर कारोवार संख्या	४०९२	२५८९	३१९९	३३८७
कारोवार दिन	५७	५७	५६	६३

(ग) समस्या र चुनौती:

१) आन्तरिक:

- दक्ष जनशक्ति नियुक्त गरी योग्य कर्मचारीहरुलाई बैंकको सेवामा कायमै राख्नु ।
- वृद्धि भईरहेको सञ्चालन खर्च तथा स्थिर खर्च ।
- बढ्दो शाखा तथा डेलिभरी च्यानलका कारण सञ्चालन तथा सूचना प्रविधिसँग सम्बन्धित जोखिम बढ्दै जानु ।

२) बाह्य:

- कर्जा तथा लगानीमा उचित प्रतिफल कायम राख्नु तथा समायोचित व्याजदरमा निक्षेप परिचालन गर्नु ।
- व्यवसाय तथा सञ्चालन सम्बन्धमा नियामक व्यवस्थाहरु बढ्दै जानु ।
- विश्व अर्थतन्त्रको कारण विदेशी विनिमय दरमा उतार चढाव हुनु ।

३) रणनीती:

- सम्पत्ति र दायित्वको बजारको अवस्था अनुसार पुर्नमुल्यांकन गर्ने ।
- चालु सेवाहरुको विस्तारका साथै नयां सेवाहरुको सुरुवात गर्ने ।
- जोखिम व्यवस्थापनको सुदृढिकरणको साथै लगानी व्यवस्थापन गर्ने ।
- लगानीका नयां अवसरहरु खोजी गर्ने ।
- असल बैंकिङ पूर्वाधारहरुलाई सुदृढ गर्ने ।
- Merger and Acquisition को माध्यमबाट व्यवसाय विस्तार गर्ने ।

(घ) **संस्थागत सुशासन:**

लक्ष्मी बैंकको सबै कारोवारहरूमा उच्च स्तरको संस्थागत सुशासन, व्यापारिक स्वच्छता र व्यवसायिकतालाई कायम राख्न बैंक कटिवद्ध रहेको र बैंकले प्रचलित कानून तथा पूर्व निर्धारित जोखिम मापदण्डको अधिनमा रही सबै नियमहरूको पूर्ण रूपमा अनुपालन गर्दै आएको छ ।

२५. **कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरु:**

**शेयरधनी महानुभावहरूको लागि सूचना व्यवस्था:**

बैंकले कारोवार सम्बन्धी सूचना आदान प्रदान गर्ने प्रकृतिलाई उच्च प्राथमिकता दिएको छ । यस सन्दर्भमा बैंकले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन लगायत अन्य बैंकको प्रगति विवरणहरु विभिन्न समाचार माध्यम एवं बैंकको वेबसाइट [www.laxmibank.com](http://www.laxmibank.com) माफत जानकारी गराउने गरेको छ । बैंकमा समय समयमा लगानीकर्ता तथा व्यक्तिगत रूपमा [info@laxmibank.com](mailto:info@laxmibank.com) र अन्य माध्यमबाट आएका विभिन्न जिज्ञासाहरूको उचित निष्कर्ष निकाल्ने उपयुक्त र महत्वपूर्ण थलो वार्षिक साधारण सभा भएकोले सबै शेयरधनी महानुभावहरूलाई सभामा सहभागी भई बैंकको प्रगतिमा छलफल गर्न प्रोत्साहित गरेकाछौं ।

**अन्तमा,**

बैंकको प्रगतिको लागि सहयोग, सद्भाव, अमूल्य सुझाव तथा मार्गदर्शन प्रदान गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा आदरणीय ग्राहकवर्ग तथा लाभग्राही एवं समस्त सरोकारवालाहरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौं । साथै बैंकलाई यस उचाईमा पुऱ्याउन अथक परिश्रम गर्ने व्यवस्थापन तथा कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

धन्यवाद ।

सञ्चालक समितिको तर्फबाट,

शम्भु प्रसाद आचार्य  
अध्यक्ष

स्वाती रुइटा  
सञ्चालक

मिति: २०७५/१०/०३ गते

**INDEPENDENT AUDITOR'S REPORT**  
**The Shareholders of Laxmi Bank Limited**

**Report on the Consolidated and Separate Financial Statements**

We have audited the accompanying consolidated and separate financial statements of Laxmi Bank Limited (the "Bank") and its subsidiaries (collectively referred to as the "Group"), which comprise the statements of financial position as at 32 Ashad 2075 (16 July 2018), the statements of profit or loss, the statements of other comprehensive income, the statements of changes in equity and the statements of cash flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information.

*Management's Responsibility for the Consolidated and Separate Financial Statements*

Management is responsible for the preparation and fair presentation of the consolidated and separate financial statements in accordance with Nepal Financial Reporting Standards (NFRSs), and for such internal control as management determines is necessary to enable the preparation of the consolidated and separate financial statements that are free from material misstatement, whether due to fraud or error.

*Auditor's Responsibility*

Our responsibility is to express an opinion on the consolidated and separate financial statements based on our audit. We conducted our audit in accordance with Nepal Standards on Auditing. Those standards require that we comply with relevant ethical requirements and plan and perform the audit to obtain reasonable assurance whether the consolidated and separate financial statements are free of material misstatement.

An audit involves performing procedures to obtain audit evidence about the amounts and disclosures in the consolidated and separate financial statements. The procedures selected depend on the auditor's judgment, including the assessment of the risks of material misstatement of the consolidated and separate financial statements, whether due to fraud or error. In making those risk assessments, the auditor considers internal control relevant to the Group's and the Bank's preparation and fair presentation of the consolidated and separate financial statements in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Group's and the Bank's internal control. An audit also includes evaluating the appropriateness of accounting policies used and the reasonableness of accounting estimates made by management of the Group and the Bank, as well as evaluating the overall presentation of the consolidated and separate financial statements.

We believe that the audit evidence obtained by us and the audit evidence obtained by the other auditor in terms of their report referred to in the Other Matters paragraph below, is sufficient and appropriate to provide a basis for our audit opinion on the consolidated and separate financial statements.

*Opinion*

In our opinion, the consolidated and separate financial statements present fairly, in all material respects, the consolidated and separate financial position of the Group and the Bank as at 32 Ashad 2075 (16 July 2018), and its consolidated and separate financial performance and its consolidated and separate cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs).

**Report on the Other Legal and Regulatory Requirements**

We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit. In our opinion, the consolidated and separate statements of financial position, profit or loss, other comprehensive income, changes in equity and cash flows, prepared in accordance with the requirements of the Companies Act, 2063 and format prescribed by Nepal Rastra Bank are in agreement with the books of account maintained by the Group and the Bank; and proper books of account as required by law have been maintained by the Group and the Bank including relevant records relating to preparation of the aforesaid consolidated and separate financial statements have been kept so far as it appears from our examination of those books and records of the Bank and the Group.

In our opinion, so far as appeared from our examination of the books, the Bank has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank.



To the best of our information and according to explanations given to us and so far appeared from our examination of the books of account of the Bank and the subsidiaries of the Bank necessary for the purpose of our audit, we have not come across cases where Board of Directors or any employees of the Bank and its subsidiaries have acted contrary to the provisions of law relating to the accounts, or committed any misappropriation or caused loss or damage to the Group and violated any directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Bank, its depositors and investors.

*Shashi Satyal*

Shashi Satyal  
Partner



T R Upadhyaya & Co.  
Chartered Accountants

Kathmandu

9 January 2019



वित्तीय अवस्थाको एकीकृत विवरण (वासलात)

२०७५ आषाढ मसान्तको (१६ जुलाई २०१८)

रकम रु. मा

नोट	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>सम्पति</b>						
नगद तथा नगद समान	६,३७८,०३०,४२८	४,८०४,१५३,१७२	४,०९३,८६६,०८४	६,३२४,१७१,३१२	४,७४७,५८५,५३४	४,०६०,७३४,७२६
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	३,४६७,१६३,८०६	४,१०४,७७२,८५६	३,७६५,७६४,४९३	३,४५४,३३०,८०६	४,०९५,२३९,८५६	३,७५९,५६१,४९३
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२२०,०००,०००	८५,०००,०००	८०,०००,०००	-	-	-
डेरिभेटिभ वित्तीय उपकरण	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८
अन्य व्यापारिक सम्पत्तिहरू	२३,५२०,०००	२०,३२०,०००	-	२३,५२०,०००	२०,३२०,०००	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	४२०,९२८,०८३	४४४,५४५,७६५	६०१,९७३,१७५	१,६५६,१२४,९२८	१,६६५,०७३,६६४	१,५२७,५५३,४०७
ग्राहकलाई दिएको कर्जा तथा सापटी	६२,५०४,९७०,२५३	५२,७८३,५५८,२९३	३९,७३७,७६१,७१२	५९,८३४,७७६,१४५	५०,५९५,५८५,६९०	३८,३५३,२४०,१७६
धितोपत्र (Securities) मा लगानी	७,४४८,०६२,८३१	७,७८७,३४९,६५५	६,०७७,८५०,७९७	७,४११,३८९,०८६	७,७६१,००३,७२२	६,०४७,९२९,२८७
यस वर्षको आयकर सम्पत्ति	५८,३२२,७८२	५२,२८२,९५३	-	५३,८८३,१८५	५१,३०४,५३१	-
सहायक कम्पनीमा लगानी	-	-	-	२८७,०००,०००	२४८,५००,०००	१७०,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-	-	-
लगानी सम्पत्तिहरू	३७,४८८,८६९	-	४९,०८४,०००	३७,४८८,८६९	-	४९,०८४,०००
सम्पत्ति तथा उपकरण	१,२९२,३९८,४११	१,१९६,२४८,४९२	९,५४५,०४५,५१२	१,२४१,९३५,४१७	१,१५६,१५०,७४७	१,०२३,७७१,४२०
खानी तथा अमूर्त सम्पत्ति	३६,५६३,२८४	४३,७६३,९८५	४४,७६८,०७५	३५,०६९,३७६	४२,०५३,४०६	४२,८८३,०७५
स्थगन कर सम्पत्ति	-	-	-	-	-	-
अन्य सम्पत्ति	६५१,९१४,७४१	१,२५८,८१७,४१५	८८२,३१४,८५४	५६४,९१०,६४६	१,१८२,५५२,०७७	८२१,८७२,०९४
<b>कुल सम्पत्ति</b>	<b>८२,५७४,४३९,३२३</b>	<b>७९,६१०,३७१,२२७</b>	<b>५६,३१४,७०७,४३०</b>	<b>८०,९६०,२७५,६०५</b>	<b>७५,५९४,२२७,८६८</b>	<b>५५,८८३,४४९,४०२</b>



दायित्व									
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	२,७३०,१६३,४५९	१,४३१,२०७,७७१	२,४६५,९६८,४५५	२,४७२,८२६,६४५	१,३४७,९४८,७६७	२,४६५,९६८,४५५		
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	६७७,७९५,१२५	-	-	-	-	-	-	-
डेरिभेटिभ वित्तीय उपकरणहरू	४.१९	-	-	-	-	-	-	-	-
ग्राहकबाट निक्षेप दायित्व	४.२०	६६,४३५,१८४,३८०	५८,४५५,९८७,३०६	४६,२०७,४१७,५८६	६५,५६१,५०७,९१९	५८,५८५,४४५,२८५	४५,८१५,०२६,२७३		
सापटी	४.२१	-	-	-	-	-	-	-	-
यस वर्षको आयकर दायित्व	४.२	-	-	११,७३६,३३३	-	-	११,६७०,९६३		
व्यवस्था	४.२२	-	-	-	-	-	-	-	-
स्थगन कर दायित्व	४.१५	१४२,५६६,६६०	३५८,२४४,५०६	३४६,८४८,१३७	१४२,१५७,४६१	३५८,२४४,५०६	३५८,१३२,१०४		
अन्य दायित्व	४.२३	६८६,१३५,२७९	१,१६६,१०६,१९२	३५२,७७३,८०८	५४६,५७२,४०६	३८२,४२६,३६३	३११,०३६,१२१		
जारी गरिएका ऋणपत्र	४.२४	४०१,४०२,७४०	४०१,३१५,०६९	४०१,३१५,०६९	४०१,४०२,७४०	४०१,३१५,०६९	४०१,३१५,०६९		
सुरक्षण नराखिएको आवधिक दायित्व	४.२५	-	-	-	-	-	-	-	-
<b>कूल दायित्व</b>		<b>७१,०७३,२४७,६४३</b>	<b>६१,८१२,८६०,८४४</b>	<b>४९,७८६,०५५,७९४</b>	<b>६९,८०२,२६२,२९६</b>	<b>६१,०७६,०९०,०४३</b>	<b>४९,३५२,१४५,३९१</b>		
<b>इम्बिटि</b>									
शेयर पूँजी	४.२६	८,२२१,६६६,९५१	७,४७२,४१२,०००	३,६४४,९८२,८५०	८,२२१,६६६,९५१	७,४७२,४१२,०००	३,६४४,९८२,८५०		
शेयर प्रिमियम		-	१०,३०४,२२४	-	-	-	-		
संचित मुनाफा		९१९,६५९,९६३	१,१३८,१६२,४८६	१,२०४,९९४,६९८	७६०,७५३,७००	१,०२०,२५९,८११	१,२७७,१०४,३०६		
जगडा कोषहरू	४.२७	२,२२४,३६९,२४०	२,०५६,६१८,१९१	१,६२१,२५०,४५६	२,१७५,५९२,६५८	२,०२५,४६६,०१४	१,६०९,२१६,८२५		
<b>शेयरधनीहरूलाई बाँडफाँड योग्य कूल इम्बिटि</b>		<b>११,३६५,६९६,१५४</b>	<b>१०,६७७,४९६,९०१</b>	<b>६,४७१,२२८,००४</b>	<b>११,१५८,०१३,३०९</b>	<b>१०,५१८,१३७,८२५</b>	<b>६,५३१,३०४,०११</b>		
रैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		१३५,४९५,५२६	१२०,०१३,४८२	५७,४२३,६३२	-	-	-		
<b>कूल इम्बिटि</b>		<b>११,५०१,१९१,६८०</b>	<b>१०,७९७,५१०,३८३</b>	<b>६,५२८,६५१,६३६</b>	<b>११,१५८,०१३,३०९</b>	<b>१०,५१८,१३७,८२५</b>	<b>६,५३१,३०४,०११</b>		
<b>कूल दायित्व र इम्बिटि</b>		<b>८२,५७४,४३९,३२३</b>	<b>७२,६१०,३७१,२२७</b>	<b>५६,३१४,७०७,४३०</b>	<b>८०,९६०,२७५,६०५</b>	<b>७१,५९२,२२७,८६८</b>	<b>५५,८८३,४४९,४०२</b>		
<b>संभावित दायित्व तथा प्रतिबद्धता</b>		<b>४४,३४९,८२३,१३७</b>	<b>३७,५१४,३०७,३९५</b>	<b>२६,११२,३८४,४८७</b>	<b>४४,३४९,८२३,१३७</b>	<b>३७,५१४,३०७,३९५</b>	<b>२६,११२,३८४,४८७</b>		
<b>प्रति शेयर खुद सम्पत्ति</b>		<b>१३८.२४</b>	<b>१४२.८९</b>	<b>१७७.५४</b>	<b>१३५.७१</b>	<b>१४०.७६</b>	<b>१७९.१९</b>		

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शम्भु प्रसाद आचार्य

अध्यक्ष

अजय विक्रम शाह

प्रमुख कार्यकारी अधिकृत

शशि सत्याल

व्यवस्थापकिय साभेदार

संचालकहरू

दिनेश पौड्याल

सुशिल कुमार अर्याल

स्वाती रुइटा

विश्व करण जैन

निमित्त टि.आर. उपाध्याय एण्ड क.

चार्टर्ड एकाउण्टेण्ट्स



एकिकृत नाफा नोक्सान विवरण

श्रावण ०१, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	७,३९७,६३२,६८६	५,०६९,४०८,३४२	७,०६३,७८०,५५५	४,७५७,९७६,५२३
व्याज खर्च	४.३०	४,८३०,९४०,९८४	३,०९४,५२८,०३२	४,७३९,४८८,६२२	३,०२८,९८४,२५०
<b>खुद व्याज आम्दानी</b>		<b>२,५६७,४९२,५०२</b>	<b>१,९७४,८८०,३१०</b>	<b>२,३२४,२९१,९३३</b>	<b>१,७२९,७९२,२७३</b>
शुल्क तथा कमिशन आम्दानी	४.३१	६९०,९०७,६३४	५५५,३४२,९५६	५८५,९७९,५६९	४८८,७८०,५४०
शुल्क तथा कमिशन खर्च	४.३२	६०,२७५,४२२	५९,५९७,०६८	६०,२४९,४६२	५९,५९७,०६८
<b>खुद शुल्क र कमिशन आम्दानी</b>		<b>६३०,६३२,२१२</b>	<b>५०५,७४५,०८८</b>	<b>५२५,७३०,०९९</b>	<b>४३०,९८३,४७२</b>
<b>खुद व्याज, शुल्क र कमिशन आम्दानी</b>		<b>३,१९८,१२४,७१४</b>	<b>२,४८०,६२५,३९८</b>	<b>२,८५०,०२२,०३२</b>	<b>२,१६०,९७५,७४५</b>
खुद व्यापारिक आम्दानी	४.३३	२८८,४३७,५९७	१९२,७७५,५४५	२८८,४३७,५९७	१९२,७७५,५४५
अन्य सञ्चालन आम्दानी	४.३४	११२,६८६,५३४	१४५,५४३,४९८	१५३,९७६,६३७	१६८,६६९,५४२
<b>जम्मा सञ्चालन आम्दानी</b>		<b>३,५९९,२४८,८४५</b>	<b>२,८०८,९४४,४४९</b>	<b>३,३००,४३६,२६६</b>	<b>२,५२८,४२२,८३२</b>
कर्जा जोखिम व्यवस्था/फिर्ता तथा अन्य नोक्सानी	४.३५	३३९,०९४,४८४	११९,२८५,४७०	३९४,८८९,७४२	९९,७३३,९९४
<b>खुद सञ्चालन आम्दानी</b>		<b>३,२६०,२३४,३६१</b>	<b>२,६९९,६५८,९७९</b>	<b>२,९०५,५४६,५२४</b>	<b>२,४२८,६८८,८३८</b>
सञ्चालन खर्च					
कर्मचारी खर्च	४.३६	७९४,८७६,६७७	७२४,६२४,७४०	७७९,५८५,००९	६०९,८९०,४२६
अन्य सञ्चालन खर्च	४.३७	४५६,७७४,९५६	३८९,२९५,२९५	४९९,५८३,४८८	३४९,९९८,९४३
ढास कट्टी र परिशोधन	४.३८	११८,७७६,६७०	९०,२९९,६०९	११९,३०९,५२९	८४,४०९,२५५
<b>सञ्चालन मुनाफा</b>		<b>१,९७७,८०६,०५८</b>	<b>१,५०९,५९९,३२७</b>	<b>१,६८६,०७६,४९८</b>	<b>१,३८४,४७७,८९४</b>
गैर सञ्चालन आम्दानी	४.३९	१९,०७९,८५७	१०,८८९,३००	५,७९५,७८९	७,०६९,४५८
गैर सञ्चालन खर्च	४.४०	४३,८०७,३८३	६,८९०,४९७	४३,८०७,३८३	६,८९०,४९७
<b>आय कर अघिको मुनाफा</b>		<b>१,९५३,०७८,५३२</b>	<b>१,५०४,७९८,९३०</b>	<b>१,६४७,९८४,८९६</b>	<b>१,३८४,६५६,८५५</b>
आयकर खर्च	४.४१	५९२,९२८,८८३	४७०,८३९,९२६	४६३,८३३,९७९	४९६,९५२,९८७
चालु कर		५३९,०५५,२९६	४६६,४९९,६५८	४८३,९३९,६३७	४९२,०५०,६३०
स्थगन कर खर्च/(आम्दानी)		(१८,९२६,४९३)	४,३३९,४६८	(१९,२४५,६६६)	४,९०२,३५७
<b>यस अवधिको मुनाफा</b>		<b>१,४३२,९४९,६४९</b>	<b>१,०३३,९५९,००४</b>	<b>१,१८९,०९०,९२५</b>	<b>९६७,७०३,८६८</b>
नाफा बाँडफाँड					
बैंकको शेयरधनी		१,४०५,८९९,९८३	१,००९,८३७,८८९	१,१८९,०९०,९२५	९६७,७०३,८६८
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		२६,२५०,४६६	३२,९२१,९२३	-	-
<b>यस अवधिको मुनाफा</b>		<b>१,४३२,९४९,६४९</b>	<b>१,०३३,९५९,००४</b>	<b>१,१८९,०९०,९२५</b>	<b>९६७,७०३,८६८</b>
प्रति शेयर आम्दानी					
आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)		१७.४२	२३.२६	१४.३७	२१.७७
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		१७.४२	२३.२६	१४.३७	२१.७७

पियूष राज अर्याल  
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह  
प्रमुख कार्यकारी अधिकृत

शम्भु प्रसाद आचार्य  
अध्यक्ष

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

संचालकहरु

दिनेश पौड्याल

सुशिल कुमार अर्याल

स्वाती रुइटा

विश्व करण जैन

शशि सत्याल

व्यवस्थापकिय साभेदार

निमित्त टि.आर. उपाध्याय एण्ड कं.

चार्टर्ड एकाउण्टेण्ट्स

मिति: २०७५/०९/२५

काठमाडौं







एकिकृत अन्य विस्तृत आम्दानीको विवरण

श्रावण ०१, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस वर्षको नाफा		१,४३२,१४१,६४९	१,०३३,९५९,००४	१,१८१,०९०,९२५	९६७,७०३,८६८
आयकर पछिको अन्य विस्तृत आम्दानी					
क) नाफा/नोक्सान मा पुनःवर्गिकरण नगरिने बुँदाहरु					
फेयर भ्यालुमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)		(६३८,३११,७९४)	२५,४४५,७६५	(६३८,३११,७९४)	२५,४४५,७६५
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)		(२०,१९२,९८०)	(२,३७८,७७०)	(२०,१९२,९८०)	(२,३७८,७७०)
माथि उल्लेख गरिएका बुँदाको आयकर		१९७,५५१,४३२	(६,९२०,०९८)	१९७,५५१,४३२	(६,९२०,०९८)
नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		(४६०,९५३,३४२)	१६,१४६,८९६	(४६०,९५३,३४२)	१६,१४६,८९६
ख) नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरु					
हेजिङबाट भएको नगद प्रवाहको नाफा/(नोक्सान)		-	-	-	-
सटही नाफा/(नोक्सान) (विदेशी संचालनको वित्तीय सम्पत्तिको रुपान्तरणमा भएको)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आम्दानीको अंश		-	-	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी		(४६०,९५३,३४२)	१६,१४६,८९६	(४६०,९५३,३४२)	१६,१४६,८९६
यस वर्षको जम्मा विस्तृत आम्दानी		९७१,१८८,३०७	१,०५०,१०५,९००	७२०,१३७,५८३	९८३,८५०,७६४
कुल विस्तृत आम्दानीको बाँडफाँड					
बैंकको इक्विटी शेयरधनी		९४४,९३७,८४१	१,०१७,९८४,७७८	७२०,१३७,५८३	९८३,८५०,७६४
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		२६,२५०,४६६	३२,१२१,१२३	-	-
यस वर्षको जम्मा विस्तृत आम्दानी		९७१,१८८,३०७	१,०५०,१०५,९००	७२०,१३७,५८३	९८३,८५०,७६४

पियूष राज अर्याल  
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह  
प्रमुख कार्यकारी अधिकृत

शम्भू प्रसाद आचार्य  
अध्यक्ष

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

संचालकहरु

दिनेश पौड्याल  
सुशिल कुमार अर्याल  
स्वाती रुइया  
विश्व करण जैन

शशि सत्याल

व्यवस्थापकिय साभेदार

निमित्त टि.आर. उपाध्याय एण्ड कं.

चार्टर्ड एकाउण्टेण्टस्

मिति: २०७५/०९/२५  
काठमाडौं



इक्विटीमा भएको परिवर्तनको एकिकृत विवरण

श्रावण ०१, २०७४ देखि ३२ आषाढ २०७४ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

समूह

विवरण	बैंकका शेयरधनीका निमित्त											रकम रु. मा
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटबढ कोष	नियामक जगेडा कोष	फेयर भेल्यु कोष	पुनर्स्थापन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	गैर नियमित स्वार्थ	
श्रावण ०१, २०७४ सालको मौज्जात	४,७९९,८८९,९४६	-	७०,३०४,२०१	२९,४१८,२४४	-	-	-	४४,४३९,९१८	११६,९७१,२२४	४,७९९,८८९,९४६	४,७९९,८८९,९४६	४,७९९,८८९,९४६
समायोजन/पुनःस्थापना	(१,१४४,९०७,०९६)	-	-	-	-	-	-	७४,४३९,९१८	१,०७०,४४२,१०८	(१,१४४,९०७,०९६)	७४,४३९,९१८	७४,४३९,९१८
श्रावण ०१, २०७४ समायोजन/पुनःस्थापित मौज्जात	३,६४४,९८२,८५०	-	७०,३०४,२०१	२९,४१८,२४४	-	-	-	७४,४३९,९१८	१,२०४,९९४,७००	३,६४४,९८२,८५०	३,६४४,९८२,८५०	३,६४४,९८२,८५०
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	-	-
आयकर परचातको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
निश्चित लाभ दायित्व (सम्मति) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जगेडा कोष इक्विटी उपकरणमा गरि एको लगानी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मूल्याङ्कनबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गीकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	३३,४६०	-	-	-	-	१,०३३,९४९,००४	१,०३३,९४९,००४	१,०३३,९४९,००४	१,०३३,९४९,००४
जगेडा कोषमा सारिएको रकम	-	-	२९,३१४,९९१	-	-	-	-	-	(३९१,८७१,६९४)	१,०३३,९४९,००४	(३९१,८७१,६९४)	(३९१,८७१,६९४)
जगेडा कोषबाट निकालिएको रकम	-	-	(१२,७०३,०४८)	-	-	-	-	-	(४,८४३,०००)	१,०३३,९४९,००४	(४,८४३,०००)	(४,८४३,०००)
इक्विटीमा रेखाङ्कित शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-
हस्तप्रद शेयर निष्काशन	२,४४२,७९०,९४४	१३८,००७,२७२	-	-	-	-	-	-	-	२,४४२,७९०,९४४	२,४४२,७९०,९४४	२,४४२,७९०,९४४
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
प्रोफिटसल दियालो विकास बैंक लि. को प्राप्ती	११९,८०१,१००	-	३४,७८९,१९६	-	-	-	-	-	१,६६,९४७,३०२	१,६६,९४७,३०२	१,६६,९४७,३०२	१,६६,९४७,३०२
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	१,१४४,९०७,०९६	-	-	-	-	-	-	-	-	-	-	-
नगद लामांश मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान	३,८२७,४२९,१४०	१०,३०४,२२४	२४१,०९४,८८७	३३,४६०	-	-	-	-	(६६,८७१,६९४)	४,२०६,४२९,६४७	४,२०६,४२९,६४७	४,२०६,४२९,६४७
आषाढ २०७४ को अन्त्य मौज्जात	७,४७२,४१२,०००	१०,३०४,२२४	९६१,४०१,०८८	२९,४४९,७५४	-	-	-	-	१,१६६,९४७,३०२	१०,९७७,४९६,९०२	१०,९७७,४९६,९०२	१०,९७७,४९६,९०२



विवरण	बैंकका शेयरधनीका निमित्त समूह											जम्मा इभिलिटी
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटफी घटबढ कोष	नियामक जगेडा कोष	फेयर भेल्यु कोष	पुनर्मायाङ्ग कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	शेयर नियन्त्रित स्वार्थ	
श्रावण ०१, २०७४ सालको मौज्जात समायोजन/पुनःस्थापना	७,४७२,४१२,०००	१०,३०४,२२४	९६१,४०१,०८८	२९,५२१,७१५	-	७७२,२५१,९५३	-	१,१३८,१६२,४८६	२९३,४१३,४३६	१०,३७७,४९६,९०२	१२०,०१३,४८२	१०,७९७,५१०,३८४
श्रावण ०१, २०७४ समायोजित/ फुलस्वाहित मौज्जात यस वर्षको निस्तृत आम्दानी	-	१०,३०४,२२४	९६१,४०१,०८८	२९,५२१,७१५	-	७७२,२५१,९५३	-	(२३७,५७५,४७७)	५५५,६९६	(२३७,५७५,४७७)	-	(२३७,५७५,४७७)
यस वर्षको नाफा	-	-	-	-	-	-	-	९,००,०२९,२४३	२९३,९६९,१३२	१०,४३९,९१९,३९४	१२०,०१३,४८२	१०,५५९,९३२,८७६
आयकर पश्चातको अन्य निस्तृत आम्दानी	-	-	-	-	-	-	-	१,४०५,८९१,१८३	-	१,४०५,८९१,१८३	२६,२५०,४६६	१,४३२,१४२,६४९
निश्चित लाभ बालित्व (सम्पत्ति) को पुनःमापन फेयर भेल्यु जगेडा कोष (इभिलिटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	(१४,१३५,०८६)	(१४,१३५,०८६)	-	(१४,१३५,०८६)
पुनः मूल्याङ्कनबाट भएका नाफा/ नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनर्बर्तिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको निस्तृत आम्दानी	-	-	-	-	-	(४४६,८१८,२५६)	-	१,४०५,८९१,१८३	(१४,१३५,०८६)	९,४४,९३७,८४१	२६,२५०,४६६	९,५१,१८८,३०७
जगेडा कोषमा सारिएको रकम	-	-	२४८,४६८,४०२	-	१८५,०९०,११३	-	(६४१,४७८,२५६)	-	२०९,५८६,६८६	१,६६६,९४५	-	१,६६६,९४५
जगेडा कोषबाट निकालिएको रकम	-	(१०,३०४,२२४)	-	-	-	-	१३,८३९,२२४	-	(१२,९८२,७५५)	(९,४४७,७५५)	-	(९,४४७,७५५)
इभिलिटीमा रेखाङ्कित शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-
हकप्रद शेयर निकालन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निकालन	७४९,२५४,९५१	-	-	-	-	-	-	(७४७,३२४,२००)	-	(२,०६९,७५१)	-	-
नगद लामांश भुक्तानी	-	-	-	-	-	-	(२०,१८२,४६९)	-	-	(२०,१८२,४६९)	(१०,७६८,४२१)	(३०,९५०,८९०)
जम्मा योगदान	७४९,२५४,९५१	(१०,३०४,२२४)	२४८,४६८,४०२	२९,५२१,७१५	१८५,०९०,११३	(४४६,८१८,२५६)	-	१०,८३८,४८२	१८०,४५५,०९४	९१६,९७४,५६२	१५,४८२,०४५	९३२,४५६,६०७
आषाढ २०७४ को अन्त्य मौज्जात	८,२२१,६६६,९५१	-	१,२०९,६६९,४९०	२९,५२१,७१५	१८५,०९०,११३	३२५,४३३,६९७	-	९१०,८५७,७५५	४७५,४२४,२९६	११,३९६,८९३,९१७	१३५,४९५,५२७	११,५३२,३८९,४४३



बैंक											रकम रु. मा	
विवरण	शेयर पूंजी	शेयर प्रिमियम	साधारण जगंडा कोष	सटही घटबढ कोष	नियामक जगंडा कोष	फेयर भेल्यु कोष	पुनर्मायाङ्गन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा		
श्रावण ०१, २०७३ सालको मौज्दात	४,७९९,८८९,९४६	-	६९८,९०७,४०४	२९,४१८,२४४	-	-	-	४,८१७,७४३	११६,३३४,३१८	४,९४९,४६८,७६७		
समायोजन/पुनःस्थापना	(१,१४४,९०७,०९६)	-	-	-	-	७४४,४३९,९१८	-	१,२७९,२८३,४६३	१०,०१४,८४९	६,९४९,४६८,७६७		
श्रावण ०१, २०७३ समायोजन/ पुनःस्थापित मौज्दात	३,६४४,९८२,८५०	-	६९८,९०७,४०४	२९,४१८,२४४	-	७४४,४३९,९१८	-	१,२७९,१०४,३०६	१२६,३४९,१७७	६,४३१,३०४,०११		
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-		
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-		
आयकर पश्चातको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-		
निश्चित लाभ बाधित (सम्पत्ति) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-		
फेयर भेल्यु जगंडा कोष (इन्विस्टी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	(१,६६४,१३९)	(१,६६४,१३९)		
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	१७,८१२,०३४	-	०	-	-		
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-		
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान)	-	-	-	-	-	-	-	-	-	-		
नाफा प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-		
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-		
नाफा नोक्सानमा पुनःवर्गिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-		
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	१७,८१२,०३४	-	९६७,७०३,८६८	(१,६६४,१३९)	९,८१५,४८१		
जगंडा कोषमा सारिएको रकम	-	-	२०१,३२४,८३४	३३,४६०	-	-	-	(३६९,१३४,६१७)	१६७,७७५,३२३	९,८१५,४८१		
जगंडा कोषबाट निकालिएको रकम	-	(१२७,७०३,०४८)	-	-	-	-	-	१३२,४६०,४८०	(४,८४३,०००)	-		
इन्विस्टीमा रेखाङ्कन शेरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-		
हकप्रद शेयर निष्काशन	२,४४२,७००,९४४	१२७,७०३,०४८	-	-	-	-	-	-	-	२,५७०,४०४,०९२		
शेयरमा आधारित मुक्तानी	११९,८०१,१००	-	-	-	-	-	-	-	-	१,२१८,६०६,१९६		
प्रोफेसनल दियालो विकास बैंक लि. को प्राप्ती	-	-	३४,७८१,१९६	-	-	-	-	१६६,९४७,३०२	-	३४७,७२९,६९८		
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-		
बोनस शेयर निष्काशन	१,१४४,९०७,०९६	-	-	-	-	-	-	-	-	१,१४४,९०७,०९६		
नाफा लामांश मुक्तानी	-	-	-	-	-	-	-	-	-	-		
जम्मा योगदान	३,८२७,४२९,१४०	-	२३६,१०६,०३०	३३,४६०	-	१७,८१२,०३४	-	(२४,६८४,४९४)	१६२,२९७,६३४	३,९८६,८३३,८१४		
आधाढ २०७४ को अन्त्य मौज्दात	७,४७२,४९२,०००	-	९३४,०९३,४३४	२९,४४१,७४४	-	७७९,२४९,९४३	-	१,०२०,२४९,८११	२८८,६४८,८११	१०,४१८,९३७,८२४		



विवरण	शेयर पूंजी	शेयर प्रिमियम	साधारण जगडा कोष	सट्टी घटबढ कोष	नियामक जगडा कोष	फेयर भेल्यु कोष	पुनर्मायाङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा
श्रावण ०१, २०७४ सालको मौज्जात	७,४७२,४१२,०००	-	९३४,०१३,४३४	२९,५४१,७५४	-	७७२,२४९,९४३	-	१,०२०,२४९,८११	२८८,६४८,८११	१०,५१८,९३७,८१४
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(३२,०४१,५४७)	५४५,६६६	(३१,४८५,८८१)
श्रावण ०१, २०७४ समायोजन/पुनःस्थापित मौज्जात	७,४७२,४१२,०००	-	९३४,०१३,४३४	२९,५४१,७५४	-	७७२,२४९,९४३	-	९८८,२०८,२६४	२८९,२०४,५०७	१०,४८६,६५९,९६४
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	१,१८१,०९०,९२४	-	१,१८१,०९०,९२४
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-
आयकर पश्चातको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-
निश्चित लाभ बाधित (सम्पत्ति) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जगडा कोष (इन्विस्टी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	(४४६,८१८,२४६)	-	-	(१४,१३५,०८६)	(१४,१३५,०८६)
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा साहिएको रकम	-	-	-	-	-	-	-	-	-	-
पुनः मूल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-
नागद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	२३६,२१८,१८४	-	१८४,०९०,११३	(४४६,८१८,२४६)	-	१,१८१,०९०,९२४	१४,१३५,०८६	७२०,१३७,५८३
जगडा कोषमा साहिएको रकम	-	-	-	-	-	-	-	(६२५,५२०,७९७)	२०४,२१२,४९९	-
जगडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	३,५३५,०००	(१२,९८७,७४५)	(९,४४७,७४५)
इन्विस्टीमा रेखाङ्किएको शेयरधनी सौंको कतौवार	-	-	-	-	-	-	-	-	-	-
हकपद शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामोश वितरण	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	७४९,२५४,९५१	-	-	-	-	-	-	(७४,७२,४१,२००)	(२,०१३,७५१)	-
नागद लामोश मुक्तानी	-	-	-	-	-	-	-	(३९,३८८,४८३)	-	(३९,३८८,४८३)
जम्मा योगदान	७४९,२५४,९५१	-	२३६,२१८,१८४	२९,५४१,७५४	१८४,०९०,११३	(४४६,८१८,२४६)	-	(२२७,४६४,५५५)	१,७५,०८०,९०७	६,७१,३९१,३४५
आधाढ २०७४ को अन्त्य मौज्जात	८,२११,६६६,९५१	-	१,१७०,२३१,७२०	२९,५४१,७५४	१,८२,०९०,११३	३२५,४३३,६९७	-	७६०,७४३,६९९	४६४,२८४,४१४	११,११८,०९३,३०९

हाम्रो बाजको मितिको सलग्न प्रतिवेदन अनुसार

शम्भु प्रसाद आचार्य

अध्यक्ष

सञ्चालकहरू

दिनेश चौहुर्याल

सुशिल कुमार अर्याल

स्वाती रूढा

विश्व करण जैन

अनप विक्रम शाह

प्रमुख कार्यकारी अधिकृत

पिपुष राव अर्याल

प्रमुख वित्तीय अधिकृत

मिति: २०७५/०९/२५

काठमाडौं

शशि सत्याल

उपस्थापकिय साभेदार

निमित्त टि.आर. उपाध्याय एण्ड कं.

चाटर्ड एकाउण्टेण्टस्



एकिकृत नगद प्रवाह विवरण

श्रावण ०१, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>कारोवार सञ्चालनबाट नगद प्रवाह</b>				
व्याज आम्दानी	७,२२३,१४७,६५०	४,९९३,८४९,५३७	६,७७१,३०८,७७१	४,६४०,४११,२७४
शुल्क तथा अन्य आम्दानी	६३९,८२०,२७९	५३३,५५४,३७७	५८५,९७१,५६१	४८८,७८०,५४०
लाभांश प्राप्ती	-	-	-	-
अन्य कारोवार सञ्चालनबाट प्राप्ती	१,०२४,५१३,४७६	२३०,८५९,३६३	१,०१९,१५७,३९९	२२७,८३९,५२१
व्याज खर्च	(४,९३४,१६८,४२०)	(३,१३०,२५७,१३७)	(४,७३०,८३६,६१५)	(३,०३१,७७७,१५८)
कर्मिशन तथा शुल्क खर्च	(६०,२४१,४६२)	(५१,५९७,०६८)	(६०,२४१,४६२)	(५१,५९७,०६८)
कर्मचारीहरुलाई नगद भुक्तानी	(९२३,१४९,७५५)	(७३८,७५६,९६०)	(८१२,०४२,६९०)	(६५३,०००,७३५)
अन्य खर्च भुक्तानी	(१,३५६,१३७,९१२)	(१,१८७,९८६,६५६)	(१,३२८,६१८,६१०)	(१,१६३,९५३,३८३)
<b>सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह</b>	<b>१,६१३,७८३,८५७</b>	<b>६४९,६६५,४५७</b>	<b>१,४४४,६९८,३५५</b>	<b>४५६,७०२,९९१</b>
<b>सञ्चालन सम्बन्धि चालु सम्पत्तिमा घट/(बढ)</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	६४०,३०९,०५०	(३३५,६७८,३६३)	६४०,३०९,०५०	(३३५,६७८,३६३)
बैंक तथा वित्तिय संस्थाहरुमा रहेको मौज्जात	-	२५,४८६,५२७	-	-
अन्य व्यापारिक सम्पत्ति	(३,२००,०००)	(२०,३२०,०००)	(३,२००,०००)	(२०,३२०,०००)
बैंक तथा वित्तिय संस्थाहरुलाई दिइएको कर्जा तथा सापटी	९,०३९,१२७	(१३८,९०९,३५१)	९,०३९,१२७	(१३८,९०९,३५१)
ग्राहकलाई दिइएको कर्जा तथा सापटी	(१०,००४,९५८,३५४)	(१३,१११,०३७,२०४)	(९,५०६,६०४,१०७)	(१२,२९६,०३३,७८१)
अन्य सम्पत्ति	५२९,५९५,४७१	६३१,४५५,२२३	४७७,६७४,४९२	(११२,९८९,०४३)
<b>सञ्चालन सम्बन्धि चालू दायित्वमा (घट)/बढ</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
बैंक तथा वित्तिय संस्थाहरुलाई दिनु पर्ने बाँकी रकम	१,३१३,७७२,८०५	(७३६,८३३,७४७)	१,१२४,८७७,८७८	(१,११८,०१९,६८८)
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकम	६७७,७९५,१२५	-	६७७,७९५,१२५	-
ग्राहकको निक्षेप	७,२८५,७९०,५२९	१३,०३४,०१५,७५८	६,९७६,०६२,६३३	१२,७७०,४१९,०१२
ऋण सापटी	-	-	-	-
अन्य दायित्व	३४५,५६९,८०६	३६२,१०५,०८४	३८८,८८६,४२०	१,०४१,३७६,३०२
<b>आयकर अगाडीको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>	<b>२,४०७,४८९,४१७</b>	<b>३५९,९४९,३८३</b>	<b>२,२२९,४९३,९७३</b>	<b>२४६,५४८,०७९</b>
आयकर भुक्तानी	(५३४,३९३,४६१)	(५३९,७१८,२३३)	(४८५,४१८,२९१)	(४८९,९९२,४९६)
<b>कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>	<b>१,८७३,०९५,९५६</b>	<b>(१७९,७६८,८५०)</b>	<b>१,७४४,०७५,६८२</b>	<b>(२३५,४४४,४१७)</b>
<b>लगानी कारोवारमा नगद प्रवाह</b>				
धितोपत्र खरिद	(५,१८२,९४१,६५५)	(३,८३०,५२८,१६२)	(५,०८६,४४१,६५५)	(३,८२५,०२८,१६२)
धितोपत्र विक्रीबाट प्राप्ती	४,७८५,३७८,१४८	२,१९७,२७६,१९५	४,७८५,३७८,१४८	२,१९७,२७६,१९५
स्थिर सम्पत्तिको खरिद	(१९८,६२०,२६१)	(२१६,०६७,८९८)	(१७७,३३१,६४८)	(२००,५५०,९२३)
स्थिर सम्पत्तिको विक्रीबाट प्राप्ती	३१,७८६,२९२	१४,८९६,७६४	३१,७८६,२९२	१४,८९६,७६४
अमूर्त सम्पत्तिको खरिद	(२०,५१८,१७८)	(१८,२१५,१५३)	(२०,४६१,६७८)	(१८,२१५,१५३)
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-



लगानीमा सम्पत्ति खरिद	(३७,४८८,८६९)	-	(३७,४८८,८६९)	-
लगानीको सम्पत्तिको विक्रीबाट प्राप्त	-	४९,०८४,०००	-	४९,०८४,०००
व्याज आम्दानी	२५०,२२९,९९३	७५,३९९,०४५	२४४,८०५,६७५	७२,६२९,३५८
लाभांश आम्दानी	१११,२०४,६४२	६६,४८६,५९८	१३१,५०४,६४२	७९,४८६,५९८
<b>लगानी कारोवारमा खुद नगद प्रवाह</b>	<b>(२६०,९७७,८८८)</b>	<b>(१,६६१,६६८,६११)</b>	<b>(१२८,२४९,०९२)</b>	<b>(१,६३०,४२९,३२३)</b>
<b>वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह</b>				
ऋणपत्र निष्काशनबाट प्राप्ती	८७,६७१	३,५९३	८७,६७१	३,५९३
ऋणपत्रको भुक्तानी	-	-	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त	-	-	-	-
असुरक्षित दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	२,५५२,७२०,९५४	-	२,५५२,७२०,९५४
लाभांश खर्च	(३९,३२८,४८४)	-	(३९,३२८,४८४)	-
व्याज खर्च	-	-	-	-
अन्य प्राप्ती/खर्च	-	-	-	-
<b>वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह</b>	<b>(३९,२४०,८१३)</b>	<b>२,५५२,७२४,५४७</b>	<b>(३९,२४०,८१३)</b>	<b>२,५५२,७२४,५४७</b>
<b>नगद तथा नगद समानमा खुद (घट)/बढ</b>	<b>१,५७२,८७७,२५५</b>	<b>७११,२८७,०८६</b>	<b>१,५७६,५८५,७७७</b>	<b>६८६,८५०,८०७</b>
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात	४,८०५,१५३,१७२	४,०९३,८६६,०८४	४,७४७,५८५,५३४	४,०६०,७३४,७२६
नगद तथा नगद समानमा विनिमय दरमा भएको फरक	-	-	-	-
<b>नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात</b>	<b>६,३७८,०३०,४२७</b>	<b>४,८०५,१५३,१७१</b>	<b>६,३२४,१७१,३१०</b>	<b>४,७४७,५८५,५३२</b>

पियुष राज अर्याल

प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह

प्रमुख कार्यकारी अधिकृत

शम्भु प्रसाद आचार्य

अध्यक्ष

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति: २०७५/०९/२५

काठमाडौं

संचालकहरु

दिनेश पौड्याल

सुशिल कुमार अर्याल

स्वाती रुइटा

विश्व करण जैन

शशि सत्याल

व्यवस्थापकिय साभेदार

निमित्त टि.आर. उपाध्याय एण्ड कं.

चार्टर्ड एकाउण्टेण्टस्



## 1. Reporting Entity

Laxmi Bank Limited ("the Bank") is a limited liability company domiciled in Nepal, incorporated in April 2002 as the 16th commercial bank in Nepal. The address of its registered office is Hattisar, Nepal. The bank is a Class "A" financial institution licensed by Nepal Rastra Bank.

The Bank has a primary listing on the Nepal Stock Exchange Limited as "LBL".

### 1.1. Subsidiaries

The Bank has two subsidiaries namely Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha Limited.

- a. Laxmi Capital Market Limited (LCML) is a wholly owned subsidiary of the Bank and was incorporated on 21 May 2009 as a public limited company as per the Companies Act 2063 and licensed by Securities Board of Nepal under the Securities Businessperson (Merchant Banker) Regulations, 2008 to provide merchant banking and investment banking services.
- b. Laxmi Laghubitta Bittiya Sanstha Limited (LLBS) is a microfinance subsidiary of the Bank and was incorporated on 30 November 2010 as a public limited company under Companies Act, 2063 and licensed by Nepal Rastra Bank as "D" class financial institution having registered office at Kathmandu, Nepal. The principle activities involved extending banking products and services to the deprived sectors/communities. Laxmi Bank holds 70% shares of the company while the remaining 30% is held by public. The shares of LLBS are listed on the Nepal Stock Exchange Limited as "LLBS".

The financial year of both of the subsidiaries is same as that of the Bank ending on 16 July 2018 (32 Ashad 2075).

- 1.2. "The group" represents the Bank and its subsidiaries.

## 2. Basis of Preparation

The financial statements of the Bank have been prepared on accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) and as per the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2075.

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss and Statement of Other Comprehensive Income shown differently, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

### 2.1 Statement of Compliance

The financial statements have been prepared and approved by the Board of Directors in accordance with Nepal Financial Reporting Standards (NFRS) and as published by the Accounting Standards Board (ASB), Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) and in the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2075.

These policies have been consistently applied to all the years presented except otherwise stated.

### 2.2 Reporting period and approval of financial statements

The Bank has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB with effect from fiscal year 2074/75. To comply the NFRS provisions following dates have been considered, in terms of first-time adoption.



<b>Relevant Financial Statement</b>	<b>Nepalese Calendar</b>	<b>English Calendar</b>
Opening NFRS SFP* date	1 Shrawan 2073	16 July 2016
Comparative SFP* Date	31 Ashad 2074	15 July 2017
Comparative reporting period	1 Shrawan 2073-31 Ashad 2074	16 July 2016 -15 July 2017
First NFRS SFP* Date	32 Ashad 2075	16 July 2018
First NFRS reporting period	1 Shrawan 2074- 32 Ashad 2075	16 July 2017-16 July 2018

*\*SFP- Statement of Financial Position*

The Board of Directors may decide to amend the annual accounts as long as these are not adopted by the general meeting of the shareholders. The general meeting of shareholders may decide not to adopt the annual accounts but may not amend these.

### **2.3 Functional and Presentation Currency**

The financial statements are presented in Nepalese Rupees (NPR) which is the Bank's functional currency. All financial information presented in NPR has been rounded to the nearest rupee except where indicated otherwise.

### **2.4 Use of Estimates, Assumptions and Judgments**

The Bank, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Bank is required to make judgments in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. This may later be determined that a different choice could have been more appropriate.

The accounting policies have been included in the relevant notes for each item of the financial statements and the effect and nature of the changes, if any, have been disclosed.

The NFRS requires the Bank to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements. The Bank applies estimates in preparing and presenting the financial statements and such estimates and underlying assumptions are reviewed periodically. The revision to accounting estimates are recognized in the period in which the estimates are revised and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant sections of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

#### **2.4.1 Going Concern**

The financial statements are prepared on a going concern basis, as the Board of the Bank is satisfied that the Bank has the resources to continue in business for the foreseeable future. In making this assessment, the Board of Directors have considered a wide range of information relating to present and future conditions, including future projections of profitability, cash flows and capital resources.

### **2.5 Changes in Accounting Policies**

The Bank is required to adopt and apply the accounting policies in conformity with Nepal Financial Reporting Framework (NFRS). The accounting policies are applied consistently with changes, if any and are disclosed with the financial impact to the extent possible. When policies are not guided by the reporting framework, NFRS, other reporting standards and generally accounting principles are followed.



## 2.6 Reporting Pronouncements

The Bank has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on September 13, 2013. The NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

However, the Institute of Chartered Accountants of Nepal (ICAN) vide its notice dated 20 September 2018 has resolved that Carve-outs in NFRS with Alternative Treatment and effective period shall be provided to the Banks and Financial Institutions regulated by NRB on the specific recommendation of Accounting Standard Board (ASB). Details of carve out provided are as follows.

### 2.6.1 NFRS 10: Consolidated Financial Statements

In para 19 of NFRS 10, a parent shall prepare consolidated financial statements using uniform accounting policies for like transactions and other events in similar circumstances *unless it is impracticable to do so*.

The carve out is optional and has been provided for the FY 2017-18 to 2019-20. Accordingly, the bank has opted the carve out.

### 2.6.2 NAS 17: Lease

In para 33, lease payments under an operating lease shall be recognized as an expense on a straight-line basis over the lease term *unless either:*

*(a) Another systematic basis is more representative of the time pattern of the user's benefit even if the payments to the lessors are not on that basis; or*

*(b) The payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases. If payments to the lessor vary because of factors other than general inflation, then this condition is not met.*

The carve out is optional and provided for FY 2017-18 only. Accordingly, the bank has opted the carve out. The Bank operates its branches and ATMs in number of leased facilities under operating lease agreements. The payments to the lessors are structured to increase in line with the general inflation rate to compensate for the lessors' expected inflationary cost increment.

### 2.6.3 NAS 34: Interim Financial Reporting

In para 2, if an entity's interim financial report is described as complying with NFRSs, it must comply with all of the requirements of this Standard. Paragraph 19 requires certain disclosures in that regard. *However, an entity shall not require to restate its corresponding previous interim period balance if it is impracticable to restate.*

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the bank has opted the carve out.

### 2.6.4 NAS 39: Financial Instruments: Recognition and Measurement

#### a) Impairment

In para 58, an entity shall assess at the end of each reporting period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortized cost is impaired. If any such evidence exists, the entity shall apply paragraph 63 to determine the amount of any impairment loss *unless the entity is bank or financial institutions registered as per Bank and Financial Institutions Act, 2073. Such entities shall measure impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 63; and shall apply paragraph 63 to measure the impairment loss on financial assets other than*

*loan and advances. The entity shall disclose the impairment loss as per this carve-out and the amount of impairment loss determined as per paragraph 63.*

The carve out is not optional and has been provided for the FY 2017-18 to 2019-20.

**b) *Impairability to determine transaction cost of all previous years which is the part of effective interest rate***

In para 9, The effective interest rate is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, an entity shall estimate cash flows considering all contractual terms of the financial instrument (for example, prepayment, call and similar options) but shall not consider future credit losses. The calculation includes all fees and points paid or received, *unless it is immaterial or impracticable to determine reliably*, between parties to the contract that are an integral part of the effective interest rate (see NAS 18 Revenue), transaction costs and all other premiums or discounts. There is a presumption that the cash flows and the expected life of a group of similar financial instruments can be estimated reliably. However, in those rare cases when it is not possible to estimate reliably the cash flows or the expected life of a financial instrument (or group of financial instruments), the entity shall use the contractual cash flows over the full contractual term of the financial instrument (or group of financial instruments).

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the bank has opted the carve out.

**c) *Impairability to determine interest income on amortized cost***

In para AG 93, once a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is thereafter recognized using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss. *Interest income shall be calculated by applying effective interest rate to the gross carrying amount of a financial asset unless the financial asset is written off either partially or fully.*

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the bank has opted the carve out.

## **2.7 New Standards in issue but not yet effective**

For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied. NFRS 9 has been complied for the classification of Financial Instruments.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

## **2.8 New Standards and Interpretations Not adapted**

The following amendments are not mandatory for 2018 and have not been early adopted by the group. The Bank is still currently assessing the detailed impact of these amendments –

### **2.8.1 IFRS 9 ‘Financial Instruments’-Impairment**

IFRS 9 ‘Financial Instruments’ was issued by the IASB in July 2014 and effective internationally for the financials beginning on or after 1 January 2018. Accounting Standard Board of Nepal endorsed NFRS 9



Financial Instruments with some exceptions, mainly in the Impairment. Currently, Incurred Loss Model as specified in NAS 39 is used. The requirement of IFRS 9 is Expected Credit Loss Model.

### **Expected Credit Loss Model (ECL) of Impairment**

The Expected Credit Loss (ECL) model is a forward-looking model. The ECL estimates are unbiased, probability-weighted, and include supportable information about past events, current conditions, and forecasts of future economic conditions.

Under the general approach, IFRS 9 recognizes three stage approach to measure expected credit losses and recognized interest income.

**Stage 1:** 12-month ECL – No significantly increased credit risk Financial instruments that have not had a significant increase in credit risk since initial recognition require, at initial recognition a provision for ECL associated with the probability of default events occurring within the next 12 months (12-month ECL). For those financial assets with a remaining maturity of less than 12 months, a Probability of Default (PD) is used that corresponds to the remaining maturity. Interest will be calculated on the gross carrying amount of the financial asset before adjusting for ECL.

**Stage 2:** Lifetime ECL – Significantly increased credit risk in the event of a significant increase in credit risk since initial recognition, a provision is required for the lifetime ECL representing losses over the life of the financial instrument (lifetime ECL).

Interest income will continue to be recognized on a gross basis.

**Stage 3:** Lifetime ECL – Defaulted Financial instruments that move into Stage 3 once credit impaired and purchases of credit impaired assets will require a lifetime provision. Interest income will be calculated based on the gross carrying amount of the financial asset less ECL

The management is still assessing the potential impact on its financial statements, if Expected Credit Loss (ECL) model is introduced.

### **2.8.2 IFRS-15: Revenue from contract with customers:**

The IASB issued a new standard for revenue recognition which overhauls the existing revenue recognition standards. The standard requires the following five step model framework to be followed for revenue recognition:

- Identification of the contracts with the customer
- Identification of the performance obligations in the contract
- Determination of the transaction price
- Allocation of the transaction price to the performance obligations in the contract (as identified in step ii)
- Recognition of revenue when the entity satisfies a performance obligation.

The new standard would be effective for annual periods starting from 1 January 2018 and early application is allowed. The management is assessing the potential impact on its financial statements resulting from application of IFRS 15.

IFRS 15 Revenue from contract with customers has not yet been adopted by the Accounting Standard Board of Nepal.

### **2.8.3 IFRS 16 ‘Leases’**

IFRS 16 ‘Leases’ is effective for annual periods beginning on or after 1 January 2019. IFRS 16 is the new accounting standard for leases and will replace IAS 17 ‘Leases’ and IFRIC 4 ‘Determining whether an Arrangement contains a Lease’. The new standard removes the distinction between operating or finance leases for lessee accounting, resulting in all leases being treated as finance leases. All leases will be

recognised on the statement of financial position with the optional exceptions for short-term leases with a lease term of less than 12 months and leases of low-value assets (for example mobile phones or laptops). A lessee is required to recognise a right-of-use asset representing its right to use the underlying leased asset and a lease liability representing its obligation to make lease payments. The main reason for this change is that this approach will result in a more comparable representation of a lessee's assets and liabilities in relation to other companies and, together with enhanced disclosures, will provide greater transparency of a lessee's financial leverage and capital employed. The standard permits a lessee to choose either a full retrospective or a modified retrospective transition approach.

IFRS 16 Leases has not yet been adopted by the Accounting Standard Board of Nepal.

## **2.9 Discounting**

Discounting has been applied where assets and liabilities are non-current, and the impact of the discounting is material.

## **2.10 Limitation of NFRS Implementation**

Wherever the information is not adequately available, and/or it is impracticable to develop the, such exception to NFRS implementation has been noted and disclosed in respective sections.

## **3. Significant Accounting Policies**

### **3.1 Basis of Measurement**

The financial statements have been prepared on historical cost basis except for the following material items in the statement of financial position:

- derivative financial instruments are measured at fair value.
- financial instruments at fair value through profit or loss are measured at fair value
- investment property is measured at fair value.
- liabilities for cash-settled share-based payment arrangements are measured at fair value
- the liability for defined benefit obligations is recognized as the present value of the defined benefit obligation less the net total of the plan assets, plus unrecognized actuarial gains, less unrecognized past service cost and unrecognized actuarial losses.

### **3.2 Basis of Consolidation**

#### **a. Business Combination**

Business combinations are accounted for using the acquisition method as at the acquisition date i.e. when control is transferred to the Bank. Control is the power to govern the financial and operating policies of an entity to obtain benefits from its activities. In assessing control, the Group takes into consideration potential voting rights that currently are exercisable.

The Bank measures goodwill at the acquisition date as;

- the fair value of the consideration transferred, plus
- the recognized amount of any non-controlling interests in the acquire, plus
- if the business combination is achieved in stages, the fair value of the preexisting equity interest in the acquire, less
- the net recognized amount (generally fair value) of the identifiable assets acquired and liabilities assumed.
- When the excess is negative, a bargain purchase gain is recognized immediately in profit or loss.
- The consideration transferred does not include amounts related to the settlement of pre-existing



relationships. Such amounts are generally recognized in profit or loss.

- Transaction costs, other than those associated with the issue of debt or equity securities, that the Bank incurs in connection with a business combination are expensed as incurred.
- Any contingent consideration payable is measured at fair value at the acquisition date. If the contingent consideration is classified as equity, then it is not re-measured, and settlement is accounted for within equity. Otherwise, subsequent changes in the fair value of the contingent consideration are recognized in profit or loss.

**b. Non-Controlling Interest (NCI)**

For each business combination, the Bank elects to measure any non-controlling interests in the acquiree either:

- at fair value; or
- at their proportionate share of the acquire identifiable net assets, which are generally at fair value.

Changes in the Bank's interest in a subsidiary that do not result in a loss of control are accounted for as transactions with owners in their capacity as owners. Adjustments to non-controlling interests are based on a proportionate amount of the net assets of the subsidiary. No adjustments are made to goodwill and no gain or loss is recognized in profit or loss.

**c. Subsidiaries**

Subsidiaries are the entities controlled by the Bank. The Bank controls an entity if it is exposed, or has rights, to variable returns from its involvement with the investee and has the ability to affect those returns through its power over the investee. The Financial Statements of subsidiaries are included in the Consolidated Financial Statements from the date that control commences until the date that control ceases.

The Bank reassesses whether it has control if there are changes to one or more of the elements of control. In preparing the consolidated financial statements, the financial statements are combined line by line by adding the like items of assets, liabilities, equity, income, expenses and cash flows of the parent with those of its subsidiary. The carrying amount of the parent's investment in subsidiary and the parent's portion of equity of subsidiary are eliminated in full. All intra group assets and liabilities, equity, income, expenses and cash flows relating to transactions between entities of the group (such as interest income and technical fee) are eliminated in full while preparing the consolidated financial statements.

**d. Loss of Control**

Upon the loss of control, the Bank derecognizes the assets and liabilities of the subsidiary, carrying amount of non-controlling interests and the cumulative translation differences recorded in equity related to the subsidiary. Further parent's share of components previously recognized in Other Comprehensive Income (OCI) is reclassified to profit or loss or retained earnings as appropriate. Any surplus or deficit arising on the loss of control is recognized in the profit or loss. If the Group retains any interest in the previous subsidiary, then such interest is measured at fair value at the date that control is lost. Subsequently, it is accounted for as an equity-accounted investee or in accordance with the Group's accounting policy for financial instruments depending on the level of influence retained.

**e. Special Purpose Entities**

Special purpose entities (SPEs) are entities that are created to accomplish a narrow and well-defined objective. An SPE is consolidated if, based on an evaluation of the substance of its relationship with the Bank and the SPE's risks and rewards, the Bank concludes that it controls the SPE.

The following circumstances may indicate a relationship in which, in substance, the Bank controls and consequently consolidates an SPE:

- The activities of the SPE are being conducted on behalf of the Bank according to its specific business needs so that the Bank obtains benefits from the SPE's operation.
- The Bank has the decision-making powers to obtain the majority of the benefits of the activities of the SPE or, by setting up an 'autopilot' mechanism, the Bank has delegated these decision-making powers.
- The Bank has rights to obtain the majority of the benefits of the SPE and therefore may be exposed to risks incident to the activities of the SPE.
- The Bank retains the majority of the residual or ownership risks related to the SPE or its assets in order to obtain benefits from its activities.

**f. Transaction Elimination on Consolidation**

All intra-group balances and transactions, and any unrealized income and expenses (except for foreign currency transaction gains or losses) arising from intra-group transactions are eliminated in preparing the consolidated financial statements. Unrealized losses are eliminated in the same way as unrealized gains, but only to the extent that there is no evidence of impairment.

**3.3 Cash and Cash equivalent**

Cash and cash equivalents include cash in hand, balances with B/FIs, money at call & short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition dates that are subject to an insignificant risk of changes in their fair value and are used by the Bank in the management of its short-term commitments.

Cash and cash equivalents are carried at amortized cost in the statement of financial position.

**3.4 Financial Assets and Financial Liabilities**

**A. Recognition**

The Bank initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. The Bank initially recognizes loans and advances, deposits and debt securities/ subordinated liabilities issued on the date that they are originated which is the date that the Bank becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which the Bank commits to purchase/ acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date at which the Bank commits to purchase or sell the asset.

**B. Classification**

**I. Financial Assets**

The Bank classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Bank's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets.

The two classes of financial assets are as follows;

**i. Financial assets measured at amortized cost**

The Bank classifies a financial asset measured at amortized cost if both of the following conditions are met:



- The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

**ii. Financial asset measured at fair value**

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

- **Financial assets at fair value through profit or loss.**

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost is directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

- **Financial assets at fair value through other comprehensive income**

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Bank makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value through other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

**II. Financial Liabilities**

The Bank classifies its financial liabilities, other than financial guarantees and loan commitments, as follows;

- **Financial Liabilities at Fair Value through Profit or Loss**

Financial liabilities are classified as fair value through profit or loss if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized at profit or loss

- **Financial Liabilities measured at amortized cost**

All financial liabilities other than measured at fair value through profit or loss are classified as subsequently measured at amortized cost using effective interest rate method.

**C. Measurement**

**i. Initial Measurement**

A financial asset or financial liability is measured initially at fair value plus or minus, for an item not at fair value through profit or loss, transaction costs that are directly attributable to its acquisition or issue. Transaction cost in relation to financial assets and liabilities at fair value through profit or loss are recognized in Statement of Profit or Loss.

**ii. Subsequent Measurement**

A financial asset or financial liability is subsequently measured either at fair value or at amortized cost based on the classification of the financial asset or liability. Financial asset or liability classified as measured at amortized cost is subsequently measured at amortized cost using effective interest rate method.



The amortized cost of a financial asset or financial liability is the amount at which the financial asset or financial liability is measured at initial recognition minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between that initial amount and the maturity amount, and minus any reduction for impairment or uncollectibility.

Financial assets classified at fair value are subsequently measured at fair value. The subsequent changes in fair value of financial assets at fair value through profit or loss are recognized in Statement of Profit or Loss whereas of financial assets at fair value through other comprehensive income are recognized in other comprehensive income.

### 3.4.1 Derecognition

#### Derecognition of Financial Assets

The Bank derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or it transfers the rights to receive the contractual cash flows in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Bank neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

Any interest in such transferred financial assets that qualify for derecognition that is created or retained by the Bank is recognized as a separate asset or liability. On derecognition of a financial asset, the difference between the carrying amount of the asset (or the carrying amount allocated to the portion of the asset transferred), and the sum of (i) the consideration received (including any new asset obtained less any new liability assumed) and (ii) any cumulative gain or loss that had been recognized in other comprehensive income is recognized in profit or loss.

In transactions in which the Bank neither retains nor transfers substantially all the risks and rewards of ownership of a financial asset and it retains control over the asset, the Bank continues to recognize the asset to the extent of its continuing involvement, determined by the extent to which it is exposed to changes in the value of the transferred asset.

#### Derecognition of Financial Liabilities

A financial liability is derecognized when the obligation under the liability is discharged or canceled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.

### 3.4.2 Determination of Fair Value

Fair value is the amount for which an asset could be exchanged, or a liability settled, between knowledgeable, willing parties in an arm's length transaction on the measurement date. The fair value of a liability reflects its non-performance risk

The fair values are determined according to the following hierarchy:

**Level 1** fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

**Level 2** valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.



**Level 3** portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

When available, the Bank measures the fair value of an instrument using quoted prices in an active market for that instrument. A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market transactions on an arm's length basis. If a market for a financial instrument is not active, the Bank establishes fair value using a valuation technique. Valuation techniques include using recent arm's length transactions between knowledgeable, willing parties (if available), reference to the current fair value of other instruments that are substantially the same, discounted cash flow analyses.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price – i.e. the fair value of the consideration given or received. However, in some cases, the fair value of a financial instrument on initial recognition may be different to its transaction price. If such fair value is evidenced by comparison with other observable current market transactions in the same instrument (without modification) or based on a valuation technique whose variables include only data from observable markets, then the difference is recognized in profit or loss on initial recognition of the instrument. In other cases, the difference is not recognized in profit or loss immediately but is recognized over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable.

All unquoted equity investments are recorded at cost, considering the non-trading of promoter shares up to the date of balance sheet, the market price of such shares could not be ascertained with certainty. Hence, these investments are recognized at cost net of impairment, if any.

### 3.4.3 Impairment

At each reporting date the Bank assesses whether there is any indication that an asset may have been impaired. If such indication exists, the recoverable amount is determined. A financial asset or a group of financial assets is impaired and impairment losses are incurred if, and only if, there is objective evidence of impairment as a result of one or more events occurring after the initial recognition of the asset (a loss event), and that loss event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

The Bank considers the following factors in assessing objective evidence of impairment:

- Whether the counterparty is in default of principal or interest payments.
- When a counterparty files for bankruptcy and this would avoid or delay discharge of its obligation.
- Where the Bank initiates legal recourse of recovery in respect of a credit obligation of the counterpart.
- Where the Bank consents to a restructuring of the obligation, resulting in a diminished financial obligation, demonstrated by a material forgiveness of debt or postponement of scheduled payments.
- Where there is observable data indicating that there is a measurable decrease in the estimated future cash flows of a group of financial assets, although the decrease cannot yet be identified with specific individual financial assets.

The Bank considers evidence of impairment for loans and advances and held-to-maturity investment securities at both a specific asset and collective level. All individually significant loans and advances and held-to-maturity investment securities are assessed for specific impairment. Those found not to be specifically impaired are then collectively assessed for any impairment that has been incurred but not yet identified.

Loans and advances and held-to-maturity investment securities that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances and held-to-maturity investment securities with similar risk characteristics. Impairment test is done on annual basis for trade

receivables and other financial assets based on the internal and external indication observed.

In assessing collective impairment, the Bank uses statistical modeling of historical trends of the probability of default, the timing of recoveries and the amount of loss incurred, adjusted for management's judgment as to whether current economic and credit conditions are such that the actual losses are likely to be greater or less than suggested by historical trends. Default rates, loss rates and the expected timing of future recoveries are regularly benchmarked against actual outcomes to ensure that they remain appropriate.

**a) *Impairment losses on assets measured at amortized cost***

**As per NAS 39**

Financial assets carried at amortized cost (such as amounts due from Banks, loans and advances to customers as well as held-to-maturity investments) is impaired, and impairment losses are recognized, only if there is objective evidence as a result of one or more events that occurred after the initial recognition of the asset. The amount of the loss is measured as the difference between the asset's carrying amount and the deemed recoverable value of loan.

Loans and advances to customers with significant value (Top 50 borrowers and borrowers classified as bad as per Nepal Rastra Bank Directive) are assessed for individual impairment test. The recoverable value of loan is estimated on the basis of realizable value of collateral and the conduct of the borrower/past experience of the bank. Assets that are individually assessed and for which no impairment exists are grouped with financial assets with similar credit risk characteristics and collectively assessed for impairment. The credit risk statistics for each group of the loan and advances are determined by management prudently being based on the past experience. For the purpose of collective assessment of impairment bank has categorized assets in to six broad products as follows:

If, in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the other reserves and funds (impairment reserve) in other comprehensive income and statement of changes in equity. If a future write-off is later recovered, the recovery is credited to the 'Income Statement'.

**As per Loan Loss Provision of Nepal Rastra Bank**

Loan loss provisions in respect of non-performing loans and advances are based on management's assessment of the degree of impairment of the loans and advances, subject to the minimum provisioning level prescribed in relevant NRB guidelines. Provision is made for possible losses on loans and advances including bills purchased at 1% to 100% on the basis of classification of loans and advances, overdraft and bills purchased in accordance with NRB directives.

**Policies Adopted**

As per the Carve out notice issued by ICAN, the Bank has measured impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 63 of NAS 39.

**b) *Impairment of investment in equity instrument classified as fair value through other comprehensive income***

Where objective evidence of impairment exists for available-for-sale financial assets, the cumulative loss (measured as the difference between the amortized cost and the current fair value, less any impairment loss on that financial asset previously recognized in the statement of profit or loss) is reclassified from equity and recognized in the profit or loss. A significant or prolonged decline in the fair value of an equity security



below its cost is considered, among other factors in assessing objective evidence of impairment for equity securities.

If, in a subsequent period, the fair value of a debt instrument classified as available-for-sale increases and the increase can be objectively related to an event occurring after the impairment loss was recognized, the impairment loss is reversed through the statement of profit or loss. Impairment losses recognized in the profit or loss on equity instruments are not reversed through the profit or loss.

### **3.5 Trading Assets**

Trading assets and liabilities are those assets and liabilities that the Bank acquires or incurs principally for the purpose of selling or repurchasing in the near term or holds as part of a portfolio that is managed together for short-term profit or position taking.

Trading assets and liabilities are initially recognized at fair value and subsequently measured at fair value in the statement of financial position, with transaction costs recognized in profit or loss. All changes in fair value are recognized as part of net trading income in profit or loss as regarded as fair value through profit & loss account.

### **3.6 Derivatives Assets and Derivative Liabilities**

Derivatives held for risk management purposes include all derivative assets and liabilities that are not classified as trading assets or liabilities. Derivatives held for risk management purposes are measured at fair value in the statement of financial position.

Considering the requirement of NAS 39 for qualification of hedge accounting and cost benefits along with materiality, Bank has not adopted hedge accounting for certain derivatives held for risk management.

### **3.7 Property and Equipment**

#### **a. Recognition and Measurement**

The cost of an item of property and equipment shall be recognized as an asset, initially recognized at cost, if, and only if:

- it is probable that future economic benefits associated with the item will flow to the entity; and
- the cost of the item can be measured reliably.

Cost includes expenditure that is directly attributable to the acquisition of the asset. The cost of self-constructed assets includes the following:

- the cost of materials and direct labor;
- any other costs directly attributable to bringing the assets to a working condition for their intended use;
- when the Bank has an obligation to remove the asset or restore the site, an estimate of the costs of dismantling and removing the items and restoring the site on which they are located; and
- Capitalized borrowing costs.

The Bank adopts cost model for entire class of property and equipment. Neither class of the property and equipment is measured at revaluation model nor is their fair value measured at the reporting date. The items of property and equipment are measured at cost less accumulated depreciation and any accumulated impairment losses.



Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of that equipment.

Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the Bank. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred. Any gain or loss on disposal of an item of property and equipment (calculated as the difference between the net proceeds from disposal and the carrying amount of the item) is recognized within other income in profit or loss.

Assets with a value of less than NPR 10,000 are charged off to revenue irrespective of their useful life in the year of purchase.

**b. Capital Work in Progress**

Fixed assets under construction and cost of assets not ready for use are shown as capital work in progress.

**c. Depreciation**

Depreciation on other assets is calculated using the straight- line method to allocate their cost to their residual values over their estimated useful life as per management judgment as follows:

Nature of Assets	Useful Life (years)
Furniture	5
Equipment	5
Vehicles*	5
Computers	5
Building	40
Leasehold	Lower of 5 years or lease period

\* *Residual Value of Vehicles is expected to remain at 30% of Cost at the end of estimated useful life.*

Depreciation on new assets shall commence from the month subsequent to the month in which the assets is acquired or capitalized. Where assets are disposed off, depreciation shall be calculated upto the month preceding the month of such disposal.

**d. Derecognition**

The carrying amount of Property and Equipment shall be derecognized on disposal or when no future economic benefits are expected from its use or disposal. The gain or loss arising from derecognition of an item of property and equipment shall be included in profit or loss when the item is derecognized (unless on a sale & lease back).The gain shall not be classified as revenue.

Depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any.

**3.8 Intangible Assets/ Goodwill**

**Goodwill**

Any excess of the cost of acquisition over the fair values of the identifiable net assets acquired in Business Combination is recognized as goodwill. Following initial recognition, goodwill is measured at cost less any accumulated impairment losses.



Goodwill is reviewed for impairment annually, or more frequently, if events or changes in circumstances indicate that the carrying value may be impaired.

### **Acquired Intangible Assets**

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Bank and are amortized on the basis of their expected useful lives.

### **Computer software**

Acquired computer software licenses are capitalized on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalized where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortized on the basis of expected useful life. Costs associated with maintaining software are recognized as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

Software is amortized on a straight-line basis in profit or loss over its estimated useful life, from the date that it is available for use. The estimated useful life of software for the current and comparative periods is five years. Software assets with costs less than Rs. 5,000 are charged off on purchases as revenue expenditure.

Amortization methods, useful lives and residual values are reviewed at each reporting date and adjusted if appropriate.

## **3.9 Investment Property/Non-Current Assets Held for Sale**

### **Investment Property**

Investment properties include land or land and buildings other than those classified as property and equipment and non-current assets held for sale. Generally, it includes land, land and building acquired by the Bank as non-banking assets but not sold as on the reporting date.

The Bank holds investment property that has been acquired through enforcement of security over the loans and advances.

### **Non-Current Assets Held for Sale**

Non-current assets (such as property) and disposal groups (including both the assets and liabilities of the disposal groups) are classified as held for sale and measured at the lower of their carrying amount and fair value less cost to sell when: (i) their carrying amounts will be recovered principally through sale; (ii) they are available-for-sale in their present condition; and (iii) their sale is highly probable.

Immediately before the initial classification as held for sale, the carrying amounts of the assets (or assets and liabilities in a disposal group) are measured in accordance with the applicable accounting policies described above.

## **3.10 Income Tax**

Tax expense comprises current and deferred tax. Current tax and deferred tax are recognized in profit or loss except to the extent that they relate to items recognized directly in equity or in other comprehensive income.



**a. Current Tax**

Current tax is the expected tax payable or recoverable on the taxable income or loss for the year, using tax rates enacted or substantively enacted at the reporting date, and any adjustment to tax payable in respect of previous years. Current tax payable also includes any tax liability arising from the declaration of dividends.

**b. Deferred Tax**

Deferred tax is recognized in respect of temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. Deferred income tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred income tax asset is realized or the deferred income tax liability is settled.

Deferred tax assets are recognized where it is probable that future taxable profit will be available against which the temporary differences can be utilized.

**3.11 Deposits, debts securities issued and subordinated liabilities**

**a. Deposits**

The Bank accepts deposits from its customers under account, current, term deposits and margin accounts which allows money to be deposited and withdrawn by the account holder. These transactions are recorded on the bank's books, and the resulting balance is recorded as a liability for the Bank and represents the amount owed by the Bank to the customer.

**b. Debt Securities Issued**

It includes debentures, bonds or other debt securities issued by the Bank. Deposits, debt securities issued, and subordinated liabilities are initially measured at fair value minus incremental direct transaction costs, and subsequently measured at their amortized cost using the effective interest method, except where the Group designates liabilities at fair value through profit or loss. However, debentures issued by the bank are subordinate to the deposits from customer.

**c. Subordinated Liabilities**

Subordinated liabilities are those liabilities which at the event of winding up are subordinate to the claims of depositors, debt securities issued and other creditors. The bank does not have any of such subordinated liabilities.

**3.12 Provisions**

The Bank recognizes a provision if, as a result of past event, the Bank has a present constructive or legal obligation that can be reliability measured and it is probable that an outflow of economic benefit will be required to settle the obligation.

A disclosure for contingent liability is made when there is a possible obligation or a present obligation that may but probably will not require an outflow of resources. When there is a possible obligation or a present obligation in respect of which the likelihood of outflow of resources is remote, no provision or disclosure is made.

A provision for onerous contract is recognized when the expected benefits to be derived by the Bank from a contract are lower than the unavoidable cost of meeting its obligation under the contract.

Provisions are reviewed at each reporting date and adjusted to reflect the current best estimate. If it is no longer probable that an outflow of resources would be required to settle the obligation, the provision is reversed. Contingent assets are not recognized in the financial statements. However, contingent assets are



assessed continually and if it is virtually certain that an inflow of economic benefits will arise, the asset and related income are recognized in the period in which the change occurs.

### 3.13 Revenue Recognition

Revenue is the gross inflow of economic benefits during the period arising from the course of the ordinary activities of an entity when those inflows result in increases in equity, other than increases relating to contributions from equity participants. Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Bank and the revenue can be reliably measured. Revenue is not recognized during the period in which its recoverability of income is not probable. The Bank's revenue comprises of interest income, fees and commission, foreign exchange income, cards income, remittance income, bancassurance commission, etc. and the bases of incomes recognition are as follows:

#### a. Interest Income

Interest income on available-for-sale assets and financial assets held at amortized cost shall be recognized using the bank's normal interest rate which is very close to effective interest rate using effective interest rate method.

For income from loans and advances to customers, initial charges are not amortized over the life of the loan and advances as the income so recognized closely approximates the income that would have been derived under effective interest rate method. The difference is not considered material. The Bank considers that the cost of exact calculation of effective interest rate method exceeds the benefit that would be derived from such compliance.

The effective interest method is a method of calculating the amortized cost of a financial asset or a financial liability and of allocating the interest income or interest expense over the relevant period. The effective interest rate is the rate that discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period, to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, the Bank estimates cash flows considering all contractual terms of the financial instrument (for example, prepayment options) but does not consider future credit losses. As per the Carve-out Notice issued by ICAN, the calculation includes all fees paid or received between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts unless it is immaterial or impracticable to determine reliably, between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts.

Gains and losses arising from changes in the fair value of financial instruments held at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognized within net interest income.

#### b. Fees & Commission

Fees and commissions are recognized on an accrual basis when the service has been provided or significant act performed whenever the benefit exceeds cost in determining such value. Whenever, the cost of recognizing fees and commissions on an accrual basis exceeds the benefit in determining such value, the fees and commissions are charged off during the year.

All the commission incomes are accounted for on accrual basis except for the commission income less than NPR 100,000 or having tenure of less than 1 year which is recognized on cash basis.

#### c. Dividend Income

Dividend incomes are recognized when right to receive such dividend is established. Usually this is the ex-dividend date for equity securities. Dividends are presented in net trading income, net income from other





financial instruments at fair value through profit or loss or other revenue based on the underlying classification of the equity investment.

**d. Net Trading Income**

Net trading income comprises gains less losses related to trading assets and liabilities, and includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

**e. Net Income from other financial instrument at fair value through Profit or Loss**

Net income from other financial instruments at fair value through profit or loss relates to non-trading derivatives held for risk management purposes that do not form part of qualifying hedge relationships and financial assets and liabilities designated at fair value through profit or loss. It includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

**3.14 Interest expense**

Interest expense on all financial liabilities including deposits are recognized in profit or loss using effective interest rate method. Interest expense on all trading liabilities are considered to be incidental to the Bank's trading operations and are presented together with all other changes in fair value of trading assets and liabilities in net trading income.

**3.15 Employees Benefits**

**a. Short Term Employee Benefits**

Short term employee benefit obligations are measured on an undiscounted basis and are expensed as the related service is provided. A liability is also recognized for the amount expected to be paid under bonus required by the Bonus Act, 2030 to pay the amount as a result of past service provided by the employee and the obligation can be estimated reliably under short term employee benefits.

Short-term employee benefits include all the following items (if payable within 12 months after the end of the reporting period):

- wages, salaries and social security contributions,
- paid annual leave and paid sick leave,
- profit-sharing and bonuses and
- non-monetary benefits

**b. Post-Employment Benefits**

Post-employment benefit plan includes the followings;

**i. Defined Contribution Plan**

A defined contribution plan is a post-employment benefit plan under which the Bank pays fixed contributions into a separate entity and has no legal or constructive obligation to pay further amounts. Obligations for contributions to defined contribution plans are recognized as personnel expenses in profit or loss in the periods during which related services are rendered.

Contributions to a defined contribution plan that are due more than 12 months after the end of the reporting period in which the employees render the service are discounted to their present value.

All employees of the Bank are entitled to receive benefits under the provident fund, a defined contribution plan, in which both the employee and the Bank contribute monthly at a pre-determined rate of 10% of the



basic salary. The Bank does not assume any future liability for provident fund benefits other than its annual contribution.

**ii. Defined Benefit plan**

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. The Bank's net obligation in respect of defined benefit plans is calculated separately for each plan by estimating the amount of future benefit that employees have earned in return for their service in the current and prior periods. That benefit is discounted to determine its present value. Any unrecognized past service costs and the fair value of any plan assets are deducted.

The Bank recognizes all actuarial gains and losses net of deferred tax arising from defined benefit plans immediately in other comprehensive income and all expenses related to defined benefit plans in employee benefit expense in profit or loss.

The Bank recognizes gains and losses on the curtailment or settlement of a defined benefit plan when the curtailment or settlement occurs. The gain or loss on curtailment or settlement comprises any resulting change in the fair value of plan assets, any change in the present value of the defined benefit obligation, any related actuarial gains and losses and any past service cost that had not previously been recognized.

**iii. Termination Benefits**

Termination benefits are recognized as an expense when the Bank is demonstrably committed, without realistic possibility of withdrawal, to a formal detailed plan to either terminate employment before the normal retirement date, or to provide termination benefits as a result of an offer made to encourage voluntary redundancy. Termination benefits for voluntary redundancies are recognized as an expense if the Bank has made an offer of voluntary redundancy, it is probable that the offer will be accepted, and the number of acceptances can be estimated reliably. If benefits are payable more than 12 months after the reporting date, then they are discounted to their present value.

**3.16 Leases**

Lease payments under an operating lease shall be recognized as an expense on a straight-line basis over the lease term unless either:

- (a) Another systematic basis is more representative of the time pattern of the user's benefit even if the payments to the lessors are not on that basis; or
- (b) The payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases. If payments to the lessor vary because of factors other than general inflation, then this condition is not met.

Majority of lease agreements entered by the Banks are with the clause of normal increment which the management assumes are in line with the lessor's expected inflationary cost increases.

**3.17 Foreign Currency Translation**

The financial statements are presented in Nepalese Rupees (NPR).

Transactions in foreign currencies are initially recorded at the functional currency rate of exchange ruling at the date of the transaction. Monetary assets and liabilities denominated in foreign currencies are retranslated at the functional currency rate of exchange at the statement of financial position date.

Foreign exchange gains and losses resulting from the settlement of such transactions, and from the translation at year-end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognized in the statement of profit or loss.

Non-monetary assets and liabilities are translated at historical exchange rates if held at historical cost, or year-end exchange rates if held at fair value, and the resulting foreign exchange gains and losses are recognized in either the statement of profit or loss or shareholders' equity depending on the treatment of the gain or loss on the asset or liability.

### **3.18 Financial guarantee and loan commitment**

Financial guarantees are contracts that require the Bank to make specified payments to reimburse the holder for a loss it incurs because a specified debtor fails to make payment when due in accordance with the terms of a debt instrument. Loan commitments are firm commitments to provide credit under pre-specified terms and conditions.

Loan commitment is the commitment where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not, or letters of credit and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statements as commitments.

### **3.19 Share Capital and Reserves**

The Bank classifies capital instruments as financial liabilities or equity instruments in accordance with the substance of the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of the Bank after deducting all its liabilities. Common shares are classified as equity of the Bank and distributions thereon are presented in statement of changes in equity.

Dividends on ordinary shares and preference shares classified as equity are recognized in equity in the period in which they are declared.

Incremental costs directly attributable to the issue of an equity instrument are deducted from the initial measurement of the equity instruments considering the tax benefits achieved thereon.

The reserves include retained earnings and other statutory reserves such as general reserve, debenture redemption reserve, foreign exchange equalization reserve, regulatory reserve, investment adjustment reserve, CSR reserve etc.

### **3.20 Earnings per share including diluted earning per share**

The Bank presents basic and diluted earnings per share (EPS) data for its ordinary shares. The basic EPS is calculated by dividing the profit or loss attributable to ordinary shareholders of the Bank by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting the profit or loss attributable to ordinary shareholders and the weighted average number of ordinary shares outstanding for the effects of all dilutive potential ordinary shares.



४.१ नगद तथा नगद समान

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
नगद मौज्जात	१,६२३,०६५,४८८	१,३७१,२२९,५३१	१,०३२,४५३,२५१	१,६१९,०७७,७५८	१,३६८,८७०,०७३	१,०३१,८०२,४३१
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,१२१,१३४,३२९	६८६,७५०,१३१	६६६,५००,१५५	१,०७१,२६२,९४२	६७५,१६९,३४९	६५९,५०६,१४२
मार्ग तथा अन्य सूचनामा प्राप्त हुने रकम	८४१,५३५,५९०	१६१,३१७,५७९	५९,१९५,६७२	८४१,५३५,५९०	११७,६९०,१८१	३३,७०९,१४५
अन्य	२,७९२,२९५,०२२	२,५८५,८५५,९३१	२,३३५,७१७,००७	२,७९२,२९५,०२२	२,५८५,८५५,९३१	२,३३५,७१७,००७
<b>जम्मा</b>	<b>६,३७८,०३०,४२८</b>	<b>४,८०५,१५३,१७२</b>	<b>४,०९३,८६६,०८४</b>	<b>६,३२४,१७१,३१२</b>	<b>४,७४७,५८५,५३४</b>	<b>४,०६०,७३४,७२६</b>

नगद तथा नगद समान मौज्जातको carrying amount लाई fair value मानिएको छ। ढुकुटीमा रहेको नगद मौज्जातलाई भौतिक तथा अधिक जोखिमको लागि बीमा गरिएको छ। नियामक व्यवस्था, तरलता र व्यापारिक आवश्यकताका आधारमा ढुकुटी मा नगद मौज्जात राख्ने गरिएको छ। नियामक र तरलता व्यवस्थाको हदसम्म ढुकुटीमा रहेको नगद मौज्जातमा सीमितता रहेको हुन्छ। विदेशी मुद्राको नगद मौज्जात विनिमय जोखिमको अधिनमा रहन्छ। यस्ता मौज्जातको सुक्ष्म निगरानी गरी देखिएका जोखिमलाई तुरुन्त व्यवस्थापन गरिन्छ। बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात अन्तर्गत विभिन्न स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाहरूमा व्याज प्राप्त नहुने खाताहरूमा व्याज प्राप्त हुने रकम अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थामा व्याज प्राप्त हुने खाताहरूमा रहेका मौज्जात तथा सात दिन भन्दा कम समयका लागि प्रदान गरिएको अन्तरबैंक सापटी समावेश छ। अन्य मौज्जात अन्तर्गत विभिन्न विदेशी बैंकहरूमा रहेको तीन महिना भन्दा कम अवधिको मौज्जात समावेश छ। यी मौज्जातहरूबाट प्राप्त हुने व्याज आम्दानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आम्दानी शिर्षकमा समावेश गरिएको छ।

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	३,४६१,७१६,०३२	४,१०१,७०३,४६४	३,७६५,७६४,४९३	३,४४९,४८३,०३२	४,०९२,१७०,४६४	३,७५९,५६१,४९३
पुनः विक्रीको निम्ति खरिद गरिएको धितोपत्र	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट अन्य निक्षेप तथा लिन बाँकी बक्यौता रकम	५,४४७,७७४	३,०६९,३९२	-	५,४४७,७७४	-	-
<b>जम्मा</b>	<b>३,४६७,१६३,८०६</b>	<b>४,१०४,७७२,८५६</b>	<b>३,७६५,७६४,४९३</b>	<b>३,४५४,९३०,८०६</b>	<b>४,०९५,२३९,८५६</b>	<b>३,७५९,५६१,४९३</b>

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातको carrying amount लाई fair value मानिएको छ। नियामक व्यवस्थाबमोजिम अनिवार्य नगद मौज्जात (CRR) स्वरूप तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा मौज्जात राख्नुपर्ने व्यवस्था बमोजिम चल्ती खातामा रहेको मौज्जातलाई यस शिर्षकमा समावेश गरिएको छ। अन्य बक्यौता रकम अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने बाँकी व्याज अनुदानको रकम समावेश गरिएको छ।

४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौजदात

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
आन्तरिक बैंक तथा वित्तीय संस्थासंगको मौजदात	२२०,०००,०००	८५,०००,०००	८०,०००,०००	-	-	-
विदेशी बैंक तथा वित्तीय संस्थासंगको मौजदात	-	-	-	-	-	-
घटाउने: प्रभारको लागि व्यवस्था	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>२२०,०००,०००</b>	<b>८५,०००,०००</b>	<b>८०,०००,०००</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

विभिन्न बैंक तथा वित्तीय संस्थामा तीन महिना भन्दा बढी अवधिको लागि कायम गरिएको मौजदातलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ । यस्ता मौजदातमा प्राप्त हुने व्याज आम्दानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आम्दानी शिर्षकमा समावेश गरिएको छ ।

४.४ डेरिभेटिभ वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>व्यापारिक लगानी</b>						
व्याजदर स्वाप	-	-	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जोखिम व्यवस्थापनको निम्ति</b>						
व्याजदर स्वाप	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८
मुद्रा स्वाप	-	-	-	-	-	-
अग्रिम विनिमय सम्झौता	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८	३५,०७५,८३५	२८,५५८,६४१	२६,८१९,७२८
अन्य	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>३५,०७५,८३५</b>	<b>२८,५५८,६४१</b>	<b>२६,८१९,७२८</b>	<b>३५,०७५,८३५</b>	<b>२८,५५८,६४१</b>	<b>२६,८१९,७२८</b>

डेरिभेटिभ वित्तीय उपकरणमध्येको महत्वपूर्ण अंश व्यापारिक उपभोक्ताहरूको विदेशी विनिमय अवस्थाको जोखिम व्यवस्थापन (hedging) गर्न गरिएका Forward Foreign Exchange Contract हरू पर्दछन् । यस्ता कारोबारहरू बैंकको नियमित treasury activities अन्तर्गत पर्दछन् । एकै कारोबारबाट सिर्जना हुने डेरिभेटिभ सम्पत्ति तथा दायित्वलाई वित्तीय अवस्थाको विवरणमा Net Off गरी देखाइएको छ ।





४.५ अन्य व्यापारिक सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
ट्रेजरी बिल	-	-	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	२३,५२०,०००	२०,३२०,०००	-	२३,५२०,०००	२०,३२०,०००	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको बण्ड	-	-	-	-	-	-
शेयर	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>२३,५२०,०००</b>	<b>२०,३२०,०००</b>	-	<b>२३,५२०,०००</b>	<b>२०,३२०,०००</b>	-
उधारो (प्लेज्ड) राखिएका	-	-	-	-	-	-
उधारो (प्लेज्ड) नराखिएका	२३,५२०,०००	२०,३२०,०००	-	२३,५२०,०००	२०,३२०,०००	-



बैंकले निकट भविष्यमै विक्री गर्ने प्रयोजनका लागि राखेको वा छोटो अवधिको मुनाफाका लागि राखेका सम्पत्तिहरू यस शिर्षक अन्तर्गत देखाइएको छ। यस अन्तर्गत डेरिभेटिभ वा नन्-डेरिभेटिभ सम्पत्तिहरू पर्दछन्। नेपाल सरकारको ऋणपत्र अन्तर्गत बैंकले बजार व्यवस्थापकका रूपमा सर्वसाधारण संग खरिद गरी विक्रीमा राखेका नागरिक बचतपत्रको लागत समावेश गरिएको छ।

४.६ बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
लघुवित्त वित्तीय संस्थालाई दिइएको कर्जा	४२५,१७९,८८२	४४९,०३६,१२६	६०८,०५३,७१२	१,६७२,८५३,४६३	१,६८१,८९२,५९०	१,५४२,९८३,२४०
अन्य	-	-	-	-	-	-
घटाउने : प्रभारको लागि व्यवस्था	(४,२५१,७९९)	(४,४९०,३६१)	(६,०८०,५३७)	(१६,७३८,५३५)	(१६,८१८,९२६)	(१५,४२९,८३२)
<b>जम्मा</b>	<b>४२०,९२८,०८३</b>	<b>४४४,५४५,७६५</b>	<b>६०१,९७३,१७५</b>	<b>१,६५६,१२४,९२८</b>	<b>१,६६५,०७३,६६४</b>	<b>१,५२७,५५३,४०७</b>

बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा यस शिर्षक अन्तर्गत देखाइएको छ। यी सम्पत्ति अपलेखित लागतमा मूल्यांकन गरिएका छन्। बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको सम्पूर्ण कर्जा असल वर्गमा वर्गीकरण गरिएका छन्। यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ। यी कर्जामा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ।

४.६.१. प्रभारको निम्ति व्यवस्था

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
गत वर्षको अन्तिम मौज्जात	४,४९०,३६१ (२३८,५६२)	६,०८०,५३७	४,९८१,५६५	१६,८१८,९२६ (९०,३९१)	१५,४२९,८३२	१०,११२,७३८
यस वर्षको प्रभार	(२३८,५६२)	१,३८९,०९४	५,३१७,०९४	(९०,३९१)	१,३८९,०९४	५,३१७,०९४
यस वर्षको जम्मा	(२३८,५६२)	(१,५९०,१७६)	१,०९८,९७२	(९०,३९१)	१,३८९,०९४	५,३१७,०९४
असूली/विपर्यय	-	-	-	(९०,३९१)	-	-
अपलेखन गरिएको रकम	-	-	-	-	-	-
यस वर्षको अन्तिम मौज्जात	४,२५१,७९९	४,४९०,३६१	६,०८०,५३७	१६,७२८,५३५	१६,८१८,९२६	१५,४२९,८३२

वैक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जाको कर्जा मा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम कर्जा नोक्सानी व्यवस्था गरिएको छ । कुनै पनि एउटा बैंक वा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा बैंकको समष्टिकृत नगद प्रवाहको रकम, समय वा निश्चिततामा महत्वपूर्ण असर पार्ने किसिमका छैनन् ।



४.७ ग्राहकलाई कर्जा तथा सापटी

रकम रु. मा

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
अपेक्षित मुल्याङ्कन गरिएको कर्जा र सापटी	६३,६९८,२३६,९३९ (१,१९३,२६६,६८६)	५३,६४५,७२०,१०३ (८६२,१६१,८१०)	४०,४६४,२५१,८८५ (७२६,४९०,१७३)	६०,९८३,७५४,७७६ (१,१४८,९७८,६३१)	५१,४२९,५९२,१८७ (८३४,००६,४९८)	३९,०६३,१२७,३९२ (७०९,८८७,२१६)
घटाउने : प्रभार व्यवस्था	(६५८,२५६,५१३)	(५५२,८३६,६४८)	(४४३,३०१,३८७)	(६३१,३७३,६२५)	(५३०,७८३,३१८)	(४२९,३३३,१७२)
सामूहिक प्रभार	(५३५,०१०,१७३)	(३०९,३२५,१६२)	(२८३,१८८,७८६)	(५१७,६०५,००६)	(३०३,२२३,१७९)	(२८०,५५४,०४४)
खुद रकम	६२,५०४,९७०,२५३	५२,७८३,५५८,२९३	३९,७३७,७६१,५१२	५९,८३४,७७६,१५१	५०,५९५,५८५,६९०	३८,३५३,२४०,१७६
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
जम्मा	६२,५०४,९७०,२५३	५२,७८३,५५८,२९३	३९,७३७,७६१,५१२	५९,८३४,७७६,१५१	५०,५९५,५८५,६९०	३८,३५३,२४०,१७६



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited



बैंक तथा वित्तीय संस्था बाहेक अन्य ग्राहकलाई प्रदान गरिएको कर्जा तथा सापटी यस शिर्षक अन्तर्गत देखाइएको छ । यी सम्पत्ति अपलोखित लागतमा मूल्यांकन गरिएका छन् । यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ । यी कर्जामा प्राप्त हुने व्याज आम्दानीलाई नाफा नोक्सान अन्तर्गत व्याज आम्दानी शिर्षकमा समावेश गरिएको छ । कुल कर्जा रकमबाट नेपाल राष्ट्र बैंकको निर्देशिका २ बमोजिम गणना गरिएको कर्जा नोक्सानी व्यवस्था घटाई खुद रकम माथिको शिर्षकमा देखाइएको छ । नेपाल लेखामान (NAS 39) बमोजिम गणना गरिएको प्रभार (Impairment) भन्दा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोक्सानी बढी हुन आउने हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी Carve-out बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोक्सानीलाई नै प्रस्तुत वित्तीय विवरणमा व्यवस्था गरिएको छ । नेपाल लेखामान (NAS 39) बमोजिम कूल प्रभार (Impairment) आ.व. २०७१/७२, आ.व. २०७३/७४ तथा आ.व. २०७२/७३ का लागि क्रमशः रु. ६२,६६,६४,५२,०००, रु. ३९,४८,५६,००० तथा रु. ३३,८१,९५,२७,२०० रहेको छ ।

४.७.१ : कर्जा प्रकारको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>कर्जा प्रकार</b>						
आवधिक कर्जा	१४,२२२,१४५,५३८	१०,५३०,२६२,४३२	६,८२१,१२७,६८६	१४,२२२,१४५,५३८	१०,५३०,२६२,४३२	६,८२१,१२७,६८६
अधिविकर्ष कर्जा	४,७८७,३३८,२१९	४,११७,१२३,१०१	३,०९६,८९४,७०९	४,७८७,३३८,२१९	४,११७,१२३,१०१	३,०९६,८९४,७०९
ट्रस्ट रिसिप्ट/आयात कर्जा	४,९१५,४५०,९५९	१,९९८,७४२,९९४	३,०२०,६१९,४९६	४,९१५,४५०,९५९	१,९९८,७४२,९९४	३,०२०,६१९,४९६
माग तथा अन्य चालु पूँजी कर्जा	१३,३४५,२१०,९८७	१०,७७२,३६५,३६४	१०,३७३,९५०,७९६	१३,३४५,२१०,९८७	१०,७७२,३६५,३६४	१०,३७३,९५०,७९६
व्यक्तिगत आवासीय कर्जा	३,०६५,८०६,८६०	२,५०३,९८३,७३०	१,८८७,६५३,०३०	३,०६५,८०६,८६०	२,५०३,९८३,७३०	१,८८७,६५३,०३०
रियल स्टेट कर्जा	१,७९६,६५२,७८१	२,१६५,४०९,६०९	१,२६२,७८६,७४४	१,७९६,६५२,७८१	२,१६५,४०९,६०९	१,२६२,७८६,७४४
मार्जिन लेन्डिङ कर्जा	१,३०८,०६४,२१३	१,७९७,९३०,९१९	९५७,५९३,०६३	१,३०८,०६४,२१३	१,७९७,९३०,९१९	९५७,५९३,०६३
हायर पर्चेज कर्जा	३,५२१,१७७,५०६	३,९०२,१०३,८०१	३,०५०,४९१,६९६	३,५२१,१७७,५०६	३,९०२,१०३,८०१	३,०५०,४९१,६९६
पिछाडिएको वर्गलाई प्रदान गरिएको कर्जा	४,३७०,६२३,६५३	३,१२४,०६८,३८४	१,७२०,९५२,२०२	४,३७०,६२३,६५३	३,१२४,०६८,३८४	१,७२०,९५२,२०२
विल खरिद	२,२८४,७७७	२,०६०,३४२,७४३	१,५०२,३५१,८८३	२,२८४,७७७	२,०६०,३४२,७४३	१,५०२,३५१,८८३
कर्मचारी कर्जा	४६२,०८१,२४२	३८९,९६०,६०४	२६१,१७७,५४०	४६२,०८१,२४२	३८९,९६०,६०४	२६१,१७७,५४०
अन्य	११,७८३,८१३,७८२	१०,१३३,३९८,४८१	६,४०३,२८०,८५१	११,७८३,८१३,७८२	१०,१३३,३९८,४८१	६,४०३,२८०,८५१
<b>जम्मा</b>	<b>६३,५००,६५०,५१६</b>	<b>५३,४९५,६९२,१६२</b>	<b>४०,३५८,८७९,६९७</b>	<b>६३,५००,६५०,५१६</b>	<b>५३,४९५,६९२,१६२</b>	<b>४०,३५८,८७९,६९७</b>
लिन बाँकी व्याज	१९,७५८,६६,४२३	१५,००२,७९,४११	१०,५,३७२,१८८	१९,७५८,६६,४२३	१५,००२,७९,४११	१०,५,३७२,१८८
<b>कूल जम्मा</b>	<b>६३,६९८,२३६,९३९</b>	<b>५३,६४५,७२०,१०३</b>	<b>४०,४६४,२५१,८८५</b>	<b>६३,६९८,२३६,९३९</b>	<b>५३,६४५,७२०,१०३</b>	<b>४०,४६४,२५१,८८५</b>







४.७.२ : मुद्राको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
नेपाली रुपैया	६०,५५४,६०६,१६३	५३,१९४,७७७,२४७	४०,१०६,०५४,५८४	५७,८४०,१२४,०००	५०,९७८,५८९,३३१	३८,७०४,९३०,०९२
भारतीय रुपैया	-	-	-	-	-	-
अमेरिकन डलर	३,१४३,६३०,७७६	४५१,००२,८५६	३५८,१९७,३००	३,१४३,६३०,७७६	४५१,००२,८५६	३५८,१९७,३००
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-	-	-
यूरो	-	-	-	-	-	-
जापानिज ऐन	-	-	-	-	-	-
चाइनिज युआन	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>६३,६९८,२३६,९३९</b>	<b>५३,६४५,७२०,१०३</b>	<b>४०,४६४,२५१,८८४</b>	<b>६०,९८३,७५४,७७६</b>	<b>५१,४२९,५९२,१८७</b>	<b>३९,०६३,१२७,३९२</b>

४.७.३ : धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>सुरक्षण</b>						
चल/अचल सम्पत्ति	५७,६६५,०६६,९७७	४८,६१३,४४४,३३५	३६,०७१,७२५,३३६	५७,६६५,०६६,९७७	४८,६१३,४४४,३३५	३६,०७१,७२५,३३६
सुन र चाँदी	४८२,४९७,२४२	२५४,३६४,७१२	२६२,१९७,४३५	४८२,४९७,२४२	२५४,३६४,७१२	२६२,१९७,४३५
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-	-	-	-	-
सरकारी जमानत	१३७,११६,९२०	१३५,०२२,५६४	१३४,९९६,७९७	१३७,११६,९२०	१३५,०२२,५६४	१३४,९९६,७९७
अन्तर्राष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-	-	-	-	-
निर्यात कागजपत्रको धितो	-	-	-	-	-	-
मुद्रति निक्षेपको धितो	६३६,५१३,९६६	३८२,३८९,५२९	१०५,२५२,१३९	६३६,५१३,९६६	३८२,३८९,५२९	१०५,२५२,१३९
सरकारी सुरक्षणको धितो	१,१२१,९५६	-	-	१,१२१,९५६	-	-
काउन्टर जमानत	-	-	-	-	-	-





व्यक्तिगत जमानत	२,७१४,५७८,६५०	२,२१६,२६३,१६०	१,४०१,२५९,७०७	९६,४८७	१३५,२४४	१३५,२१४
अन्य धितो	२,१५९,८०२,७२६	२,१५०,१४७,०१३	२,५५०,९३१,४९३	२,१५९,८०२,७२६	२,१५०,१४७,०१३	२,५५०,९३१,४९३
<b>जम्मा</b>	<b>६३,७९६,६९८,४३७</b>	<b>५३,७५१,६३१,३१३</b>	<b>४०,५२५,८१०,१०७</b>	<b>६१,०८२,२१६,२७४</b>	<b>५१,५३५,५०३,३९७</b>	<b>३९,१२४,६८५,६१५</b>
सुरक्षण नगरिएका	४१,२१२,९३५	३४,७८०,५४०	३१,७९९,६६५	४१,२१२,९३५	३४,७८०,५४०	३१,७९९,६६५
<b>कुल जम्मा</b>	<b>६३,८३७,९११,३७३</b>	<b>५३,७८६,४११,८५३</b>	<b>४०,५५७,५२९,७७२</b>	<b>६१,१२३,४२९,२१०</b>	<b>५१,५७०,२८३,९३७</b>	<b>३९,१५६,४०५,२७९</b>

४.७.४ : प्रभारको लागि व्यवस्था

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<u>निर्दिष्ट प्रभारको लागि व्यवस्था</u>						
गत वर्षको अन्तिम मौज्जात	३०९,३२५,१६२	२८३,१८८,७८६	२६२,५०७,२८१	३०३,२२३,१७९	२८०,५५४,०४४	२६२,४२०,४७१
यस वर्षको प्रभार :	२२५,६८५,०११	१९,५२६,००१	२०,६८१,५०४	२१४,३८१,८२६	१६,०५८,७६०	१८,१३३,५७३
यस वर्षको थप	२२५,६८५,०११	१९,५२६,००१	२०,६८१,५०४	२१४,३८१,८२६	१६,०५८,७६०	१८,१३३,५७३
यस वर्ष असूली/विपयय	-	-	-	-	-	-
अपलेखन	-	-	-	-	-	-
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-	-	-
अन्य उतारचढाव	-	६,६१०,३७५	-	-	६,६१०,३७५	-
यस वर्षको अन्तिम मौज्जात	५३५,०१०,१७३	३०९,३२५,१६२	२८३,१८८,७८६	५१७,६०५,००६	३०३,२२३,१७९	२८०,५५४,०४४
<u>सामुहिक प्रभारको लागि व्यवस्था</u>						
गत वर्षको अन्तिम मौज्जात	५५२,८३६,६४८	४४३,३०१,३८७	३२१,१७२,२१२	५३०,७८३,३१८	४२९,३३३,१७२	३१४,०८४,२६७
यस वर्षको प्रभार :	१०५,४१९,८६५	९०,३७०,३७६	१२२,१२९,१७५	१००,५९०,३०७	८२,२८५,२६१	११५,२४८,९०५
यस वर्षको थप/विपयय	१०५,४१९,८६५	९०,३७०,३७६	१२२,१२९,१७५	१००,५९०,३०७	८२,२८५,२६१	११५,२४८,९०५
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-	-	-
अन्य उतारचढाव	-	१९,१६४,८८६	-	-	१९,१६४,८८६	-
यस वर्षको अन्तिम मौज्जात	६५८,२५६,५१३	५५२,८३६,६४८	४४३,३०१,३८७	६३१,३७३,६२५	५३०,७८३,३१८	४२९,३३३,१७२
<b>प्रभारको लागि जम्मा व्यवस्था</b>	<b>१,१९३,२६६,६८६</b>	<b>८६२,१६१,८१०</b>	<b>७२६,४९०,१७३</b>	<b>१,१४८,९७८,६३१</b>	<b>८३४,००६,४९८</b>	<b>७०९,८८७,२१६</b>



४.८ धितोपत्रमा लगानी

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	५,५१०,०१४,११३	५,५०८,७५६,६९२	४,३८४,१७१,८३७	५,४८९,०२३,११३	५,४८७,७६५,६९२	४,३५६,११९,२२६
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	१,९३८,०४८,७९९	२,२७८,५९२,९६३	१,६९२,६७८,९६१	१,९२२,३६५,९७४	२,२७३,२३८,०३०	१,६९१,८१०,०६१
जम्मा	७,४४८,०६२,८३१	७,७८७,३४९,६५५	६,०७७,८५०,७९७	७,४११,३८९,०८६	७,७६१,००३,७२२	६,०४७,९२९,२८७

बैंकले विभिन्न वित्तीय उपकरणहरूमा गरेको लगानीलाई दुई वर्गमा वर्गीकृत गरी यस शिर्षक अन्तर्गत देखाइएको छ। अपलेखित लागतमा गणना गरिएको लगानी बाहेक अन्य लगानीलाई फेयर भ्यालुमा गणना गरी फरक रकमलाई अन्य विस्तृत आम्दानी अन्तर्गत देखाइएको छ। शेयर लगानीको प्रतिफल बोनस शेयरको रूपमा प्राप्त भएमा लगानीको लागतमा घटबढ नगरी शेयर सख्या मात्र बढाई गणना गर्ने गरिन्छ।

४.८.१ परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
ऋण धितोपत्र	२०,९९१,०००	२०,९९१,०००	२९,०५२,६११	-	-	-
सरकारी ऋण पत्र	३,३३६,२८७,५७२	३,९७०,३४१,९५०	३,७६५,९९५,११८	३,३३६,२८७,५७२	३,९७०,३४१,९५०	३,७६५,९९५,११८
सरकारी ट्रेजरी बिल	१,८९०,९९२,३६९	९८९,४९४,६३९	५९०,१२४,१०८	१,८९०,९९२,३६९	९८९,४९४,६३९	५९०,१२४,१०८
नेपाल राष्ट्र बैंकको षण्ड	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकको निकष उपकरणहरू	-	१६७,७९९,८५४	-	-	१६७,७९९,८५४	-
अन्य लगानी	२६१,७४३,१७२	३६०,१२९,२५०	-	२६१,७४३,१७२	३६०,१२९,२५०	-
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-	-	-	-
जम्मा	५,५१०,०१४,११३	५,५०८,७५६,६९२	४,३८४,१७१,८३७	५,४८९,०२३,११३	५,४८७,७६५,६९२	४,३५६,११९,२२६



४.८.२ अन्य विस्तृत आम्दानीको विवरण मार्फत फेयर भ्यालुमा मुल्याङ्कन गरिएका शेयर लगानी

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
इक्विटी उपकरणहरू	१,९३८,०४८,७९९	२,२७८,५९२,९६३	१,६९२,६७८,९६९	१,९२२,३६५,९७४	२,२७३,२३८,०३०	१,६९१,८१०,०६९
सुचिकृत शेयर	१,९३०,३२५,२१९	२,२७०,८६८,२६३	१,६८७,१५५,४६९	१,९१६,६४२,४७४	२,२६७,५१४,५३०	१,६८६,२८६,५६९
सुचिकृत नगरिएका शेयर	७,७२३,५००	७,७२४,७००	५,५२३,५००	५,७२३,५००	५,७२३,५००	५,५२३,५००
<b>जम्मा</b>	<b>१,९३८,०४८,७९९</b>	<b>२,२७८,५९२,९६३</b>	<b>१,६९२,६७८,९६९</b>	<b>१,९२२,३६५,९७४</b>	<b>२,२७३,२३८,०३०</b>	<b>१,६९१,८१०,०६९</b>



४.८.३ इन्विस्टीमा गरिएको लगानीको जानकारी

रकम रु. मा

विवरण	समूह						बैंक					
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण ०१, २०७३		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण ०१, २०७३	
	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु
सूचीकृत इन्विस्टीमा भएको लगानी	१,४६७,४४८,१९३	१,९३०,३२४,२१९	१,१६८,९८४,०२६	२,२७०,८६८,२६३	६०९,३८४,१४०	१,६८७,१४४,४६१	१,४४१,७३७,१९२	१,९१६,६४२,४७४	१,१६४,२९७,४४४	२,२६७,५१४,४३०	६०८,४१४,२४०	१,६८६,२८६,४६१
एनरेस्ट इन्वोयेन्स कम्पनी लिमिटेड	९६,३२६,६९६	२६०,४,२६,१४२	९६,३२६,६९६	३६६,८८९,९४०	९६,३२६,६९६	२६०,९२६,१४२	९६,३२६,६९६	३६६,८८९,९४०	९६,३२६,६९६	३६६,८८९,९४०	९६,३२६,६९६	२६०,९२६,१४२
रु. १०० का दरले चुक्ता												
सोल्टी होटेल लिमिटेड	९३,००४,४१०	७९,१६६,३४३	७९,४४०,९३८	८०,३४४,३०४	४८,७७७,०४६	७९,४४०,९३८	७९,१६६,३४३	७९,४४०,९३८	७९,४४०,९३८	८०,३४४,३०४	४८,७७७,०४६	७९,१६६,३४३
३,२४,७८७ कित्ता साधारण शेयर												
रु. १० का दरले चुक्ता												
प्राइम लार्डफ इन्वोयेन्स कम्पनी लिमिटेड	२००,४४८,०००	७०९,४७१,९१३	४४,०००,०००	९३४,४३६,६००	४४,०००,०००	८०४,४४८,०००	२००,४४८,०००	७०९,४७१,९१३	४४,०००,०००	९३४,४३६,६००	४४,०००,०००	८०४,४४८,०००
२६,७२,२४३ कित्ता साधारण शेयर												
रु. १०० का दरले चुक्ता												
नेपाल टुरिस्टिभार कम्पनी लिमिटेड	६६,८४४,२४४	७३,८०१,४६०	६६,८४४,२४४	६९,०९३,०००	६६,८४४,२४४	७०,४२६,०४०	७३,८०१,४६०	७३,८०१,४६०	६६,८४४,२४४	६९,०९३,०००	६६,८४४,२४४	७०,४२६,०४०
१,०२,३६० कित्ता साधारण शेयर												
रु. १०० का दरले चुक्ता												
बुटवल पावर कम्पनी लिमिटेड	८४,७८४,७८४	७३,९८२,२३१	१०,८६०,७३१	८,८८७,०८०	१०,८६०,७३१	११,९७६,०२४	६३,८६७,४४०	६३,८६७,४४०	१०,८६०,७३१	८,८८७,०८०	१०,८६०,७३१	११,९७६,०२४
१,३९,७४४ कित्ता साधारण शेयर												
रु. १०० का दरले चुक्ता												
विलिमे हाइड्रोपावर कम्पनी लिमिटेड	११४,११३,०४७	७४,११९,२८४	११४,११३,०४७	४,६९१,४४१	८,२४०,८८८	६,८६२,४८०	७,२०१,७२०	७,२०१,७२०	११४,११३,०४७	४,६९१,४४१	८,२४०,८८८	६,८६२,४८०
९१,२०७ कित्ता साधारण शेयर रु. १०० का दरले चुक्ता												
नेपाल लाइफ इन्वोयेन्स कम्पनी लिमिटेड	६९,७०४,४७१	२६,७४४,४६४	६९,७०४,४७१	६१,४२०,४००	-	-	२६,७४४,४६४	२६,७४४,४६४	६९,७०४,४७१	६१,४२०,४००	-	६९,७०४,४७१
३३,२३४ कित्ता साधारण शेयर												
रु. १०० का दरले चुक्ता												
हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड	२७,३२६,८८१	२३,३१४,६९०	२,८४०,७००	४,७३३,०४६	१४,३४०,७००	६३,४७४,०९४	२३,३१४,६९०	२३,४४६,७९०	२,८४०,७००	४,७३३,०४६	१४,३४०,७००	६३,४७४,०९४
१,४४,८१८ कित्ता साधारण शेयर												
रु. १०० का दरले चुक्ता												
एनएमबी सुलभ इन्भेस्टमेण्ट फण्ड-१	१९,३४१,३४३	१८,०८७,२७७	२,८४०,७००	१९,४७९,९७४	१३,०४९,९८०	१८,४००,४७२	१९,३४१,३४३	१९,३४१,३४३	१९,३४१,३४३	१९,४७९,९७४	१३,०४९,९८०	१८,४००,४७२
१५,६४,९९८ कित्ता साधारण शेयर रु. १० का दरले चुक्ता												
एनआइएल समर्थित फण्ड-१	७७,४६९,१०४	७४,९४२,४३१	७७,४६९,१०४	८७,४०६,०४१	१७,३६९,१२०	२२,२४३,६३८	७४,९४२,४३१	७४,९४२,४३१	७७,४६९,१०४	८७,४०६,०४१	१७,३६९,१२०	२२,२४३,६३८
७३,८४,४७६ कित्ता साधारण शेयर रु. १० का दरले चुक्ता												
लक्ष्मी म्यालु फण्ड १	७४,०००,०००	७६,८७४,०००	७४,०००,०००	९१,८७४,०००	७४,०००,०००	९७,४००,०००	७४,०००,०००	७६,८७४,०००	७४,०००,०००	९१,८७४,०००	७४,०००,०००	९७,४००,०००
७४,००,००० कित्ता साधारण शेयर रु. १० का दरले चुक्ता												



१४,६११,८१५	७१,३४१,४३१	४४,४१४,३०५	१४,६११,८१५	७१,३४१,४३१	४४,४१४,३०५	१४,६११,८१५	७१,३४१,४३१	४४,४१४,३०५	३७,९७९,६८०	४४,४१४,३०५
८७,९८३,७७९	७२,९४१,३२९	-	८७,९८३,७७९	७२,९४१,३२९	-	८७,९८३,७७९	७२,९४१,३२९	-	-	८७,९८३,७७९
१२,६१९,२१०	१२,२२८,०१४	-	१२,६१९,२१०	१२,२२८,०१४	-	१२,६१९,२१०	१२,२२८,०१४	-	-	१२,६१९,२१०
११,२६५,०४०	११,१०७,३२९	-	११,२६५,०४०	११,१०७,३२९	-	११,२६५,०४०	११,१०७,३२९	-	-	११,२६५,०४०
१०,२७४,०७०	९,२४६,६६३	-	१०,२७४,०७०	९,२४६,६६३	-	१०,२७४,०७०	९,२४६,६६३	-	-	१०,२७४,०७०
१८,७५०,०००	१४,१८७,०००	-	१८,७५०,०००	१४,१८७,०००	-	१८,७५०,०००	१४,१८७,०००	-	-	१८,७५०,०००
१६,३४७,५८७	१४,५००,०००	१४,०४३,९८०	१६,३४७,५८७	१४,५००,०००	१४,०४३,९८०	१६,३४७,५८७	१४,५००,०००	१४,०४३,९८०	४,१४१,६९९	१४,०४३,९८०
१८,९४४,३३६	१४,८६६,५९०	-	१८,९४४,३३६	१४,८६६,५९०	-	१८,९४४,३३६	१४,८६६,५९०	-	-	-
२४,०८३,९४८	१७,६१०,२०१	-	२४,०८३,९४८	१७,६१०,२०१	-	२४,०८३,९४८	१७,६१०,२०१	-	-	-
२०,६४४,६०६	१३,१०९,२९५	-	२०,६४४,६०६	१३,१०९,२९५	-	२०,६४४,६०६	१३,१०९,२९५	-	-	-
६,३३४,४४६	४,०६२,९६०	-	६,३३४,४४६	४,०६२,९६०	-	६,३३४,४४६	४,०६२,९६०	-	-	-
७,१४९,४३७	६,०७०,७४५	-	७,१४९,४३७	६,०७०,७४५	-	७,१४९,४३७	६,०७०,७४५	-	-	-
२,५००,०००	२,३९०,०००	-	२,५००,०००	२,३९०,०००	-	२,५००,०००	२,३९०,०००	-	-	-

स्वावल आयाई सामुल योजना-१  
८१,३४१,४३१ किता साधारण शेयर रु.  
१० का दरले चुक्ता

सिद्धार्थ इन्व्स्टी ओरटेड स्किम  
६९,३३,८७० किता साधारण शेयर  
रु. १० का दरले चुक्ता

एनएमबी हाईब्रिड फण्ड एल १  
१२,६१,९२१ किता साधारण शेयर  
रु. १० का दरले चुक्ता

नविल इन्व्स्टी फण्ड  
११,२६,५०४ किता साधारण शेयर  
रु. १० का दरले चुक्ता

एनआइएल प्रगति फण्ड  
१०,२७,४०७ किता साधारण  
शेयर रु. १० का दरले चुक्ता

लक्ष्मी इन्व्स्टी फण्ड  
१८,७५,००० किता साधारण  
शेयर रु. १० का दरले चुक्ता

साना किसान विकास बैंक लिमिटेड  
१२,५०,००० किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

निर्धन उत्थान बैंक लिमिटेड  
१४,४९९ किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड  
१४,९४८ किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

डिमेक लघुवित्त विकास बैंक लिमिटेड  
१४,९४८ किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड  
३,७६२ किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

रुरल माइक्रोफाइनान्स डेव्लपमेण्ट  
सेन्टर लिमिटेड  
९,२९७ किता साधारण शेयर  
रु. १०० का दरले चुक्ता

सानिमा इन्व्स्टी फण्ड  
२,५०,००० किता साधारण शेयर  
रु. १० का दरले चुक्ता





सिटीजन्स स्ट्रुटल फण्ड-१ २०,००,००० किता साधारण शेयर रु. १० का दरले चुक्ता	२०,०००,०००	१८,५६०,०००	-	-	-	-	२०,०००,०००	१८,५६०,०००	-	-	-	-	-	-	-	-	-	-	-	-
एनआईसी एसिया ग्रोथ फण्ड २०,००,००० किता साधारण शेयर रु. १० का दरले चुक्ता	२०,०००,०००	१८,३८०,०००	-	-	-	-	२०,०००,०००	१८,३८०,०००	-	-	-	-	-	-	-	-	-	-	-	-
फस्ट माइक्रोफाइनेन्स डेव्लपमेण्ट बैंक लिमिटेड १,०९१ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	७५६,५४३	५८९,१४०	७२०,१४३	६४५,६६०	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
कृषि विकास बैंक लिमिटेड १ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	-	३१४	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नेशनल माइक्रोफाइनेन्स वित्तिया संस्था लिमिटेड १२ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	१,०००	२६,५६८	१,०००	१७१४०	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रिडी हाईड्रोपावर डेव्लपमेण्ट कम्पनी लिमिटेड १ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	८६	१२३	८६	२१७	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड १०१ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	-	१७,०६९	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सिद्धार्थ इनवेस्टमेण्ट ग्रोथ स्किम नविल ब्यालेन्स फण्ड १	-	-	४९,०८२,५५०	४९,१९८,३८०	४५,२५५,२००	४५,२५५,२००	-	-	४९,०८२,५५०	४५,२५५,२००	-	-	-	-	-	-	-	-	४५,२५५,२००	४५,२५५,२००
आरएसडिसि लघुवित्त वित्तिया संस्था लिमिटेड	-	-	४७,८९६,२६४	४८,९८७,३०१	४४,४२२,३४७	४४,४२२,३४७	-	-	४७,८९६,२६४	४४,४२२,३४७	-	-	-	-	-	-	-	-	४४,४२२,३४७	४४,४२२,३४७
एनएमबि लघुवित्त वित्तिया संस्था लिमिटेड	-	-	१७५	५,९००	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सूचीकृत नमएके इन्व्स्टिमा भएके लगानी कर्जा सूचना केन्द्र लिमिटेड ७७,६०० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	७,७२३,५००	७,७२३,५००	७,७२४,७००	७,७२४,७००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००	७,७२३,५००
नेपाल फिलरिङ्ग हाउस लिमिटेड ३१,२०० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००





४.१० सहायक कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	बैंक			
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
सूचीकृत सहायक कम्पनीमा भएको लगानी	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	७०,०००,०००
सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी	१४०,०००,०००	१०१,५००,०००	१०१,५००,०००	१००,०००,०००
जम्मा लगानी	२८७,०००,०००	२४८,५००,०००	२४८,५००,०००	१७०,०००,०००
घटाउने : प्रभार व्यवस्था	-	-	-	-
खुद स्वारिङ्ग (Carrying) रकम	२८७,०००,०००	२४८,५००,०००	२४८,५००,०००	१७०,०००,०००

सहायक कम्पनिको शेयरमा गरिएको लगानीलाई परल लागतमा देखाइएको छ ।

४.१०.१ : सूचीकृत सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
लागत मूल्य	१४७,०००,०००	१४७,०००,०००	लागत मूल्य	७०,०००,०००
फेयर भ्यालु	१४७,०००,०००	१४७,०००,०००	फेयर भ्यालु	७०,०००,०००
जम्मा	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	७०,०००,०००



४.१०.२ : सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
लागत मूल्य	१४०,०००,०००	१०१,५००,०००	लागत मूल्य	१००,०००,०००
फेयर भ्यालु	१४०,०००,०००	१०१,५००,०००	फेयर भ्यालु	१००,०००,०००
जम्मा	१४०,०००,०००	१०१,५००,०००	१०१,५००,०००	१००,०००,०००



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited



४.१०.३ : बैंकको सहायक कम्पनीको जानकारी

विवरण	बैंक	
	बैंकले धारण गरेको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	७०%	७०%
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	१००%	१००%
		आषाढ ०१, २०७३
		७०%
		१००%

४.१०.४ : सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ/Non Controlling Interest (NCI) of the Subsidiary

विवरण	समूह	
	यस वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्स्ट्रुमेन्ट (%)	३०%	०%
यस वर्षको नाफा/(नोक्सान) बाँडफाँड	२६,२५०,४६६	-
आषाढ २०७४ अन्त्यमा NCI सँग रहेको संचित मौज्जात	१२०,०१३,४८२	-
NCI लाई दिएको लाभांश	१०,७६८,४२१	-
आषाढ अन्त्यमा रहेको NCI	१३५,४९५,५२७	-
	गत वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्स्ट्रुमेन्ट (%)	३०%	०%
यस वर्षको नाफा/(नोक्सान) बाँडफाँड	३२,१२१,१२३	-
आषाढ २०७३ अन्त्यमा NCI सँग रहेको संचित मौज्जात	५७,४२३,६३२	-
NCI लाई दिएको लाभांश	(६,९४७,३६८)	-
आषाढ अन्त्यमा रहेको NCI	१२०,०१३,४८२	-





४.११ सम्बद्ध कम्पनीमा भएको लगानी रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६		आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-	-	-	-	-
सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-	-	-	-	-
कुल लगानी	-	-	-	-	-	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-	-	-	-	-	-
बुद्ध Carrying Amount	-	-	-	-	-	-	-	-

४.११.१ : सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६		आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लिमिटेड								
लिमिटेड								
लिमिटेड								
जम्मा								

४.११.२ : सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६		आषाढ मसान्त २०७५		श्रावण ०१, २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लिमिटेड								
लिमिटेड								
लिमिटेड								
जम्मा								





४.११.३ : बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी

रकम रु. मा

विवरण	समूह			बैंक		
	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत					
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
..... लिमिटेड						
..... लिमिटेड						
..... लिमिटेड						
..... लिमिटेड						
..... लिमिटेड						

४.११.४ : सम्बद्ध कम्पनीहरूको इक्विटी भ्याल

विवरण	समूह		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
..... लिमिटेड			
..... लिमिटेड			
..... लिमिटेड			
जम्मा			

४.१२ लगानी सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>फेयर भ्यालुमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति</b>						
गत वर्षको अन्त्यको मौज्दात	-	-	-	-	-	-
यस वर्षको थप/घट	-	-	-	-	-	-
यस वर्षको फेयर भ्यालुमा भएको खुद परिवर्तन समायोजन	-	-	-	-	-	-
<b>खुद रकम</b>	-	-	-	-	-	-
<b>लागतमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति</b>						
गत वर्षको अन्त्यको मौज्दात	-	४९,०८४,०००	४९,०८४,०००	-	४९,०८४,०००	४९,०८४,०००
यस वर्षको थप/घट	७,४८८,८६९	(४९,०८४,०००)	-	३७,४८८,८६९	(४९,०८४,०००)	-
समायोजन	-	-	-	-	-	-
संचित हासकट्टी	-	-	-	-	-	-
संचित प्रभार नोक्सान	-	-	-	-	-	-
<b>खुद रकम</b>	<b>७,४८८,८६९</b>	<b>-</b>	<b>९,०८४,०००</b>	<b>३७,४८८,८६९</b>	<b>-</b>	<b>४९,०८४,०००</b>
<b>जम्मा</b>	<b>७,४८८,८६९</b>	<b>-</b>	<b>९,०८४,०००</b>	<b>३७,४८८,८६९</b>	<b>-</b>	<b>४९,०८४,०००</b>

गैर चालु सम्पत्ति (Non-Current Assets) तथा निसर्ग समूह (Disposal Group) मा राखिएको सम्पत्तिलाई परल लागतमा गणना गरी लगानी सम्पत्ति अन्तर्गत देखाइएको छ ।





रकम रु. मा

४.१३ सम्पत्ति र उपकरण

विवरण	समूह										
	जग्गा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्युटर र एसोसिएरिज	परिवहन साधन	फर्निचर तथा फिक्सर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ २०७५ अन्तिमको मौज्जात	आषाढ २०७४ अन्तिमको मौज्जात	
<b>परल मोल</b>											
श्रावण १, २०७३ को मौज्जात	६५५,२०७,६१४	१२६,९००,०७०	११८,१२७,२५३	१०९,०७२,७६८	७३,२०१,१६७	५८,१४३,६२७	-	१६०,६४९,९०८	१,३०१,३०२,४०७	-	
यस वर्ष थप	-	२७२,०४६	३८,६२२,६८७	१५,८५०,३५०	५०,९२२,७६९	१४,३३७,०१२	-	४३,१४८,१०८	१६३,१५२,९७३	-	
प्राप्ति	-	-	-	१४,८५०,३५०	५०,९२२,७६९	१४,३३७,०१२	-	४३,१४८,१०८	१२४,२४८,२४०	-	
पूँजीकृत	-	२७२,०४६	३८,६२२,६८७	-	-	-	-	-	३८,६२२,६८७	-	
यस वर्षको विक्री	-	-	-	(३,२६८,१३२)	(२०,१२६,२२३)	(४८,५०४,५०४)	-	(३,५३९,४९२)	(२७,४१८,३५२)	-	
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७४ अन्तिमको मौज्जात</b>	<b>६५५,२०७,६१४</b>	<b>१२७,१७२,११६</b>	<b>१५६,७४९,९४०</b>	<b>१२१,९१७,७१३</b>	<b>१०३,९९७,७१३</b>	<b>७१,९६६,१३५</b>	<b>-</b>	<b>२००,२५८,५२४</b>	<b>१,४३७,०७७,०२८</b>	<b>१,३०१,३०२,४०७</b>	
<b>यस वर्ष थप</b>	<b>-</b>	<b>१२०,१९३,५९४</b>	<b>५२,२०८,३३८</b>	<b>३२,५३९,८२४</b>	<b>२९,८२४,१००</b>	<b>९,१६५,६३४</b>	<b>-</b>	<b>५६,५४९,६२९</b>	<b>३००,४८१,११९</b>	<b>१६३,१५२,९७३</b>	
<b>प्राप्ति</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>३२,५३९,८२४</b>	<b>२९,८२४,१००</b>	<b>९,१६५,६३४</b>	<b>-</b>	<b>५६,५४९,६२९</b>	<b>१२८,०७९,८८६</b>	<b>१२४,२४८,२४०</b>	
<b>पूँजीकृत</b>	<b>-</b>	<b>१२०,१९३,५९४</b>	<b>५२,२०८,३३८</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>१७२,४०९,९३३</b>	<b>३८,६२२,६८७</b>	
<b>यस वर्षको विक्री</b>	<b>(३,७०२,८१८)</b>	<b>(३३७,०००)</b>	<b>-</b>	<b>(२,४८१,६२६)</b>	<b>(१५,३२५,२५९)</b>	<b>(५५१,३०४)</b>	<b>-</b>	<b>(४,९३०,८२७)</b>	<b>(२७,३२८,८३३)</b>	<b>-</b>	
<b>समायोजन/पुनःमुल्याङ्कन</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	<b>६५१,५०४,७९६</b>	<b>२४७,०२८,७११</b>	<b>२०८,९५८,२७८</b>	<b>१५१,७३१,८९४</b>	<b>११८,४९६,५५४</b>	<b>८०,६१०,४६५</b>	<b>-</b>	<b>२२१,८७७,३२६</b>	<b>१,७१०,१८१,३१४</b>	<b>१,४६४,४५५,३८०</b>	
<b>हास कट्टी र प्रभार</b>											
श्रावण १, २०७३ को मौज्जात	-	२१,०१३,५२६	७५,३५३,०८५	६९,४७३,१३७	३७,००५,३५५	४०,६१०,६६७	-	१०६,०४८,००८	३४६,८०३,७७७	-	
यस वर्षको हासकट्टी	-	३,१८५,५४५	१४,८०८,८९१	१३,६८७,९८०	१२,४३८,९७६	६,७४०,१२७	-	२०,५४९,८२८	७१,४११,३४६	-	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-	
विक्री	-	-	-	(३,२६३,९१६)	(१७,४३६,२२३)	(४८२,७८४)	-	(३,४२०,२७२)	(२४,६०३,१९४)	-	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७४ अन्तिमको मौज्जात</b>	<b>-</b>	<b>२४,१९९,०७१</b>	<b>९०,१६१,९७६</b>	<b>७९,८११,२०१</b>	<b>३२,००८,१०७</b>	<b>४६,८६८,०११</b>	<b>-</b>	<b>१२३,१७७,५३३</b>	<b>३९६,६११,९२९</b>	<b>३४६,८०३,७७७</b>	





यस वर्षको हासकट्टी	-	४,३४,२,०८५	२०,६८५,९३६	१७,३२४,३६१	१४,५६७,९८३	७,९२९,९७९	-	२६,६१४,८७०	९१,३६५,२१४	७१,४११,३४६
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-
विक्री	-	(१४९,४४४)	-	(२,०७५,९४६)	(१२,१०५,३४५)	(४३६,३०९)	-	(४,६२०,०९९)	(१९,३८७,२४३)	-
समायोजन	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	२८,३९१,६१२	१११,४७९,९१२	९५,१४५,६१६	३४,३७०,७४५	५४,३६१,६८१	-	१४५,१७२,३३५	४६८,५८९,९०१	४२१,२१५,१२४
पूँजीगत निर्माण	-	१९,५८८,०६९	३१,२१०,९२९	-	-	-	-	-	५०,७६८,९९८	१५५,८२३,३९४
खुद कित्ताबी मूल्य	-	-	-	-	-	-	-	-	-	-
श्रावण १, २०७५ को मौज्जात	६५५,२०७,६१४	१०८,८९२,४२६	४२,४७४,१६९	३९,५९९,६३१	३६,१९५,८१२	१७,५३२,९६०	-	५४,६०१,९००	९५४,५०४,५१२	९५४,५०४,५१२
आषाढ २०७४ अन्तिमको मौज्जात	६५५,२०७,६१४	१०५,९७८,९२८	६६,२८७,६९४	४१,७७७,७८५	७१,६८९,६०६	२५,१२८,१९४	-	७७,०८०,९६०	१,१९६,२४८,४९२	९५४,५०४,५१२
आषाढ २०७५ अन्तिमको मौज्जात	६५५,५०४,७९६	२३८,२२५,१६८	१२९,०२१,२९५	५६,५६७,५६८	८४,१२५,८०९	२६,२४८,७८४	-	१०६,७०४,९९२	१,२९९,०६३,६५०	१,२९९,०६३,६५०

रकम रु. मा

बैंक

विवरण	जम्मा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्युटर र एप्लोसिएबल	परिवहन साधन	फर्निचर तथा फिक्सर	मेसिनरी	अन्य उपकरणहरू	आषाढ २०७५ अन्तिमको मौज्जात	आषाढ २०७४ अन्तिमको मौज्जात	आषाढ २०७३ अन्तिमको मौज्जात
<b>परल मौल</b>											
श्रावण १, २०७३ को मौज्जात	६४८,२१३,४९६	१२६,९००,७०	११४,३४४,३८६	१०७,९५०,१०८	६६,०४४,८९९	५७,१०९,५९०	-	१४१,५४३,३४४	१,२६२,४१६,१९५	७०४,३६५,१३९	
यस वर्ष थप	-	२७९,०४६	३८,२०७,६८७	१५,२८६,९१८	४१,१८३,३९१	१४,२२३,३९१	-	३८,४९१,८८७	१४८,०६५,३९८	५६१,४३१,७२८	
प्राप्ति	-	-	-	१५,२८६,९१८	४१,१८३,३९१	१४,२२३,३९१	-	३८,४९१,८८७	१४८,०६५,३९८	५६१,४३१,७२८	
पूँजीकृत	-	२७९,०४६	३८,२०७,६८७	१५,२८६,९१८	४१,१८३,३९१	१४,२२३,३९१	-	३८,४९१,८८७	१४८,०६५,३९८	५६१,४३१,७२८	
यस वर्षको विक्री	-	-	-	-	-	-	-	-	-	-	
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	(२०,१२६,२६३)	(४८४,५०५)	-	(३,५३९,४९२)	(२७,४१८,३५२)	(३,३८०,६७१)	
<b>आषाढ २०७४ अन्तिमको मौज्जात</b>	६४८,२१३,४९६	१२७,१७९,११६	१५२,५५२,०७३	११९,२३६,८२६	८६,०१८,६३६	७१,३३२,९८१	-	१,३६९,०६३,२४१	१,२६२,४१६,१९५	७०४,३६५,१३९	
यस वर्ष थप	-	११०,८०२,८२८	५२,१३०,४०४	३१,७५१,५१४	२७,१०१,६००	९,०२४,१५८	-	४८,५३९,४५७	२७९,३५०,१६१	१४८,०६५,३९८	
प्राप्ति	-	-	-	३१,७५१,५१४	२७,१०१,६००	९,०२४,१५८	-	४८,५३९,४५७	२७९,३५०,१६१	१४८,०६५,३९८	
पूँजीकृत	-	११०,८०२,८२८	५२,१३०,४०४	३१,७५१,५१४	२७,१०१,६००	९,०२४,१५८	-	४८,५३९,४५७	२७९,३५०,१६१	१४८,०६५,३९८	
यस वर्षको विक्री	(३,७०२,८१८)	(३३७,०००)	-	-	(१५,३२५,२५९)	(५५१,३०४)	-	(४,३७०,१०७)	(२६,७८८,११३)	(३,६४६,६४४)	
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	-	(३,६४६,६४४)	
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	६४४,५१०,६७८	२३७,९७६,९४५	२०५,६८२,४७७	१५९,९८८,३४०	९०,६९३,३७७	७१,३३२,९८१	-	१,३६९,०६३,२४१	१,२६२,४१६,१९५	७०४,३६५,१३९	





<b>हास कट्टी र प्रभार</b>										
श्रावण १, २०७३ को मौज्जात	-	२१,०१३,५२६	७४,८२९,८३९	६९,०२६,४३०	३४,४८९,८७२	४०,२०७,४३६	-	९९,४१३,६५९	३३८,९७६,७६१	२९०,३७०,३१०
यस वर्षको हासकट्टी	-	३,१८५,४४५	१४,१३२,२०५	१३,४३७,३२८	१०,३४१,३१५	६,५६५,३७२	-	१७,९९४,४४२	६५,३५६,४३८	५१,४२३,१४८
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-
विक्री	-	-	-	(३,२६३,९१६)	(१७,४३६,२२३)	(४८२,७८४)	-	(३,४२०,२७२)	(२,८१६,९९६)	(२,८१६,९९६)
समायोजन	-	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७४ अन्तिमको मौज्जात</b>	-	२४,१९९,०७१	८८,९६१,०४४	७९,१९९,८७३	२७,३९९,९६४	४६,२९०,०२४	-	११३,६८८,०२९	३७९,७३३,००५	२९०,३७०,३१०
सालको हासकट्टी	-	४,०३१,६२५	२०,०५५,६०६	१६,९९२,०००	१२,१४३,१४३	७,७१८,५४९	-	२२,९२२,८८९	८३,८६३,८२१	५१,४२३,१४८
यस वर्षको हासकट्टी	-	-	-	-	-	-	-	-	-	-
विक्री	-	(१४९,४४४)	-	(२,०७५,९६६)	(१२,१०५,३४५)	(४३६,३०९)	-	(४,३१७,८१३)	(१९,०८४,९५७)	(२४,६०३,१९४)
समायोजन	-	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	२८,०८१,१५२	१०९,०१६,६५०	९४,११५,९२७	२७,४२९,७६२	५३,५७२,२७४	-	१३२,२९३,१०५	४४४,५०८,८७०	३७९,७३३,००५
<b>पूँजीगत निर्माण</b>	-	१९,५८८,०६९	३१,२१०,९२९	-	-	-	-	-	५०,७९८,९९८	१५२,८१७,५११
<b>खुद किलाबी मूल्य</b>										
श्रावण १, २०७३ को मौज्जात	६४८,२१३,४९६	१०५,८८६,५४४	३६,८१५,५४८	३८,९२३,३७८	३१,५६८,०२७	१६,९०२,१५५	-	४२,१२९,९८६	१,०२३,७७१,४२०	४१३,९९४,८२९
आषाढ २०७४ अन्तिमको मौज्जात	६४८,२१३,४९६	१०५,९७३,०४६	६४,२९१,०९९	४०,७६९,०९१	५९,७२०,१८१	२४,५५८,४५३	-	६२,८०८,०१०	१,१५६,१५०,७४७	१,०२३,७७१,४२०
आषाढ २०७५ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२२९,१४४,८६२	१२७,५७६,८५६	५५,१२२,८५५	७१,४५८,७२४	२५,७४९,०५७	-	८८,३७२,३८४	१,१५६,१५०,७४७	१,०२३,७७१,४२०

सम्पत्ति तथा उपकरणको लाई लागत मूल्यमा गणना गरी सम्पत्ति देखाइएको छ। पूँजीकरण गरीएको खर्चहरूले सम्बन्धित सम्पत्तिबाट भविष्यमा अधिक लाभ प्राप्त भएमा पूँजीकरण गरिन्छ। सम्पत्ति तथा उपकरणको मर्मत तथा सम्भारका लागि गरिने खर्चलाई नाफा नोक्सान हिसाबमा खर्च लेखिन्छ। सम्पत्ति निसर्गका बखत प्राप्त हुने खुद नाफा वा नोक्सानीलाई नाफा नोक्सान हिसाबमा आम्दानी वा खर्च जनाइन्छ।  
श्री सम्पत्तिहरूमा व्यवस्थापनले निर्धारण गरेको अनुमानित टिकाउ अवधिलाई आधार मानी Straight Line Basis को आधारमा हासकट्टी गणना गरिन्छ।



विवरण	ख्याती	समूह			आषाढ २०७५ अन्तिमको मौज्दात	आषाढ २०७४ अन्तिमको मौज्दात
		सफ्टवेयर		अन्य		
		खरिद	विकास			
<b>परल मोल</b>						
श्रावण १, २०७३ को मौज्दात	-	६८,४६८,३६०	-	-	६८,४६८,३६०	-
यस वर्ष थप	-	१६,०५२,३८३	-	-	१६,०५२,३८३	-
प्राप्ति	-	१६,०५२,३८३	-	-	१६,०५२,३८३	-
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>८४,५२०,७४३</b>	-	-	<b>८४,५२०,७४३</b>	<b>६८,४६८,३६०</b>
यस वर्ष थप	-	२०,१२०,३२९	-	-	२०,१२०,३२९	१६,०५२,३८३
प्राप्ति	-	२०,१२०,३२९	-	-	२०,१२०,३२९	१६,०५२,३८३
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>१०४,६४१,०७१</b>	-	-	<b>१०४,६४१,०७१</b>	<b>८४,५२०,७४३</b>
<b>परिशोधन र प्रभार</b>						
श्रावण १, २०७३ को मौज्दात	-	२३,७००,२८५	-	-	२३,७००,२८५	-
यस वर्षको परिशोधन	-	१७,०५६,४७३	-	-	१७,०५६,४७३	-
यस वर्षको प्रभार	-	-	-	-	-	-
विक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>४०,७५६,७५८</b>	-	-	<b>४०,७५६,७५८</b>	<b>२३,७००,२८५</b>
यस वर्षको परिशोधन	-	२७,३२९,०२९	-	-	२७,३२९,०२९	१७,०५६,४७३
यस वर्षको प्रभार	-	-	-	-	-	-
विक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>६८,०७७,७८७</b>	-	-	<b>६८,०७७,७८७</b>	<b>४०,७५६,७५८</b>
<b>पूँजीगत निर्माण</b>						
खुद किताबी मूल्य						
श्रावण १, २०७३ को मौज्दात	-	४४,७६८,०७५	-	-	४४,७६८,०७५	-
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>४३,७६३,९८५</b>	-	-	<b>४३,७६३,९८५</b>	-
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>३६,५६३,२८४</b>	-	-	<b>३६,५६३,२८४</b>	-





विवरण	ख्याती	बैंक			आषाढ २०७५ अन्तिमको मौज्दात	आषाढ २०७४ अन्तिमको मौज्दात	आषाढ २०७३ अन्तिमको मौज्दात
		सफ्टवेयर		अन्य			
		खरिद	विकास				
<b>परल मोल</b>							
श्रावण १, २०७३ को मौज्दात	-	६५,२८१,७६०	-	-	६५,२८१,७६०	४७,०६६,८११	
यस वर्ष थप	-	१५,६२२,९८३	-	-	१५,६२२,९८३	१८,२१४,९४९	
प्राप्ति	-	१५,६२२,९८३	-	-	१५,६२२,९८३	१८,२१४,९४९	
पूँजीकृत	-	-	-	-	-	-	
यस वर्षको विक्री	-	-	-	-	-	-	
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>८०,९०४,७४३</b>	-	-	<b>८०,९०४,७४३</b>	<b>६५,२८१,७६०</b>	
यस वर्ष थप	-	१९,६९०,९२९	-	-	१९,६९०,९२९	१८,२१४,९४९	
प्राप्ति	-	१९,६९०,९२९	-	-	१९,६९०,९२९	१८,२१४,९४९	
पूँजीकृत	-	-	-	-	-	-	
यस वर्षको विक्री	-	-	-	-	-	-	
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>१००,५९५,६७१</b>	-	-	<b>१००,५९५,६७१</b>	<b>८०,९०४,७४३</b>	
<b>परिशोधन र प्रभार</b>							
श्रावण १, २०७३ को मौज्दात	-	२२,३९८,६८९	-	-	२२,३९८,६८९	३,३५४,०७९	
यस वर्षको परिशोधन	-	१६,४५२,६४७	-	-	१६,४५२,६४७	१९,०४४,६१०	
यस वर्षको प्रभार	-	-	-	-	-	-	
विक्री	-	-	-	-	-	-	
समायोजन	-	-	-	-	-	-	
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>३८,८५१,३३६</b>	-	-	<b>३८,८५१,३३६</b>	<b>२२,३९८,६८९</b>	
यस वर्षको परिशोधन	-	२६,६७४,९५८	-	-	२६,६७४,९५८	१९,०४४,६१०	
यस वर्षको प्रभार	-	-	-	-	-	-	
विक्री	-	-	-	-	-	-	
समायोजन	-	-	-	-	-	-	
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>६५,५२६,२९५</b>	-	-	<b>६५,५२६,२९५</b>	<b>३८,८५१,३३६</b>	
<b>पूँजीगत निर्माण</b>							
खुद किताबी मूल्य							
श्रावण १, २०७३ को मौज्दात	-	४२,८८३,०७१	-	-	४२,८८३,०७१	४३,७१२,७३१	
<b>आषाढ २०७४ अन्तिमको मौज्दात</b>	-	<b>४२,०५३,४०६</b>	-	-	<b>४२,०५३,४०६</b>	<b>४२,८८३,०७१</b>	
<b>आषाढ २०७५ अन्तिमको मौज्दात</b>	-	<b>३५,०६९,३७६</b>	-	-	<b>३५,०६९,३७६</b>	<b>४२,०५३,४०६</b>	

खरिद गरिएका कम्प्युटर सफ्टवेयर लाइसेन्सलाई लागत मूल्यमा सो सफ्टवेयर प्रयोगमा ल्याउँन लाग्ने अन्य खर्च जोडी पूँजीकरण गरिन्छ। आफै विकास गरिएको सफ्टवेयरको हकमा सो सफ्टवेयरबाट प्राप्त हुने आर्थिक लाभको रकम सोको लागत भन्दा बढी हुने अनुमान भएमा सो लागतलाई पूँजीकरण गरिन्छ। सफ्टवेयरको लागतलाई अनुमानित टिकाउ अवधिमा आधारमा अपलेखन गरिन्छ। सफ्टवेयरको सम्भारका लागि गरिएको खर्चलाई नाफा नोक्सान हिसाबमा खर्च लेखिन्छ।



विवरण	समूह			बैंक		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
	यस वर्ष	यस वर्ष	यस वर्ष	यस वर्ष	यस वर्ष	यस वर्ष
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा लगानी	-	१३८,९३९,५२१	(१३८,९३९,५२१)	-	१३९,४७१,५८४	(१३९,४७१,५८४)
सम्पत्ति र उपकरण	९,०७८,५३५	-	९,०७८,५३५	१०,७१४,२९३	-	१०,७१४,२९३
परिभाषित कर्मचारी लाभ योजना	२,५५२,३४५	-	२,५५२,३४५	२,४७९,०१४	-	२,४७९,०१४
पट्टा दायित्व	-	-	-	-	-	-
व्यवस्था	-	१०,६२५,४९८	(१०,६२५,४९८)	-	११,२४६,६६१	(११,२४६,६६१)
अन्य अस्थायी भिन्नतामा	४,७३४,३१३	९,३६६,८३६	(४,६३२,५२२)	४,७३४,३१३	९,३६६,८३६	(४,६३२,५२२)
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>१६,३६५,१९४</b>	<b>१५८,९३१,८२४</b>	<b>(१४२,५६६,६६०)</b>	<b>१७,९२७,६२०</b>	<b>१६०,०८५,०८१</b>	<b>(१४२,१५७,४६१)</b>
गत वर्षको बाँकी कर घाटामा स्थगन कर						
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर						
<b>खुद स्थगन कर सम्पत्ति/दायित्व), आषाढ मसान्त २०७५</b>						
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४						
यस वर्षको स्थापित/रिभर्सल						
नाफा नोक्सान खातामा देखाईएको स्थगन कर खर्च/(आय)						
अन्य विस्तृत आयमा देखाईएको स्थगन कर खर्च/(आय)						
इन्डिटीमा सिधै देखाईएको स्थगन कर खर्च/(आय)						





४.१६ अन्य सम्पत्ति

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
विक्रीका लागि उपलब्ध सम्पत्तिहरु	२,८३१,५९७	३,१०८,७२५	१६८,०००	२,८३१,५९७	३,१०८,७२५	१६८,०००
अन्य गैर बैकिङ्ग सम्पत्तिहरु	-	-	-	-	-	-
असूली हुन बाँकी विल्य	-	-	-	-	-	-
असूली बाँकी आसानी	४१,३५४,२६६	५५,८५,७७,१५४	५९,३,६०२,७९१	४०,७५९,७२१	५५,७७,१०३	५९,३,६०२,७९१
पाउनु पर्ने आम्दानी	२८,६५८,१९५	३२,२६१,९६०	३१,१०७,८९४	३९,५,७६४	२८,८,१३८	-
पूर्व भुक्तानी तथा निक्षेप	११८,६९८,०१०	३०८,५५८,६१८	३३,३०८,४८९	११५,१२२,९९८	३०६,५३७,०११	३१,८,७४,५८७
आयकर धरौटी	८,९५७,४२१	८,०३६,४१५	८,०३६,४१५	८,९५७,४२१	८,०३६,४१५	८,०३६,४१५
स्वगन कर्मचारी खर्च	३९६,२३८,४१९	३०६,७७३,२१७	२१३,२८४,१६१	३९६,२३८,४१९	३०६,७७३,२१७	२१३,२८४,१६१
अन्य	५५,१८६,८३२	४१,५०१,३२५	२,८०७,१०३	६१४,७२५	३३१,४६९	२६१,९४५
<b>जम्मा</b>	<b>६५१,९१४,७४१</b>	<b>१,२५८,८१७,४१५</b>	<b>८८२,३१४,८५४</b>	<b>५६४,९१०,६४६</b>	<b>१,१८२,५५२,०७७</b>	<b>८२१,८७२,०९४</b>



४.१७ बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
	नगदी बजारबाट निक्षेप	-	-	-	-	-
अन्तर बैंकिङ लेनदेन	२५,३३६,८१४	८३,२५९,००४	-	-	-	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	-	-	-	-	-	-
राफसाफ खाता	२,४७२,८२६,६४५	१,३४७,९४८,७६७	२,४६५,९६८,४५५	२,४७२,८२६,६४५	१,३४७,९४८,७६७	२,४६५,९६८,४५५
<b>जम्मा</b>	<b>२,७३०,१६३,४५९</b>	<b>१,४३१,२०७,७७१</b>	<b>२,४६५,९६८,४५५</b>	<b>२,४७२,८२६,६४५</b>	<b>१,३४७,९४८,७६७</b>	<b>२,४६५,९६८,४५५</b>

बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाहरूले कायम गरेको खातामा रहेको मौज्जातलाई यस शिर्षक अन्तर्गत देखाइएको छ। अन्तरबैंक सापटी, अन्तरबैंक निक्षेप, Settlement and Clearing खातामा रहेको मौज्जात लगायत बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने अन्य रकमहरू समेत यस शिर्षक अन्तर्गत समावेश गरिएका छन्।

४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
	नेपाल राष्ट्र बैंकबाट लिएको पुर्नकर्जा	६७७,७९५,१२५	-	-	६७७,७९५,१२५	-
स्थायी तरलता सुविधा	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-	-	-
पुनः खरिद सम्झौतामा विक्री गरिएको सेक्युरिजिजहरू	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बच्यौता	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>६७७,७९५,१२५</b>	<b>-</b>	<b>-</b>	<b>६७७,७९५,१२५</b>	<b>-</b>	<b>-</b>

पुर्नकर्जा सुविधा, स्थायी तरलता सुविधा, विक्री तथा पुर्नकर्जा सम्झौता लगायत अन्य सुविधा अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त रकमलाई यस शिर्षकमा देखाइएको छ।



४.१९ डेरिभेटिभ वित्तीय उपकरणहरु

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
व्यापारको निमित्त	-	-	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जोखिम व्यवस्थापनको लागि</b>						
व्याजदर स्वाप	-	-	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जम्मा</b>	-	-	-	-	-	-

४.२० ग्राहकबाट प्राप्त निक्षेप तालिब

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>संस्थागत ग्राहक :</b>						
आवधिक निक्षेप	१५,१३४,४६७,१७५	१३,८३४,८५४,२७६	१५,९४४,०७४,६२६	१३,८३४,८५४,२७६	१३,८३४,८५४,२७६	१५,९४४,०७४,६२६
माग निक्षेप	८,५४०,८४४,९१२	९,८९३,३६५,९८३	८,८६३,५१२,८७५	८,६३४,१०५,६३३	१०,६७५,११९,५९९	८,८६३,५१२,८७५
चालु निक्षेप	२,९८१,५१५,६१२	३,६८८,९६१,७७४	२,१७२,१०४,८२२	२,९७०,९११,०७३	३,६८७,९८९,४६१	२,१७७,३६९,६१५
अन्य	२,००९,३७६,८६१	१,३१९,८१९,८३७	७४०,७८२,३५१	२,००९,३७६,८६१	१,३१९,८१९,८३७	७४०,७८२,३५१
<b>खुद्रा ग्राहक :</b>						
आवधिक निक्षेप	१७,८११,०९९,४८५	१४,९७०,२५३,२२९	४,९८८,०४६,३८७	१७,८११,०९९,४८५	१४,९७०,२५३,२२९	४,९८८,०४६,३८७
बचत निक्षेप	१९,६६२,५४४,६४५	१३,५७४,१६५,०६७	१०,९२५,७५३,६६७	१८,७०६,२११,९४१	१२,९२२,८४१,७४२	१०,५२८,०९७,५६२
चालु निक्षेप	२२७,०१८,२२०	१३३,३३६,१३४	१२८,२४३,५८१	२२७,०१८,२२०	१३३,३३६,१३४	१२८,२४३,५८१
अन्य	६८,३१७,४७०	१,०४१,२३१,००७	२,४४४,८९९,२७७	६८,३१७,४७०	१,०४१,२३१,००७	२,४४४,८९९,२७७
<b>जम्मा</b>	<b>६६,४३५,१८४,३८०</b>	<b>५८,४५५,९८७,३०६</b>	<b>४६,२०७,४१७,५८६</b>	<b>६५,५६१,५०७,९१९</b>	<b>५८,५८५,४४५,२८५</b>	<b>४५,८१५,०२६,२७३</b>





४.२०.१ : ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

रकम रु. मा

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
नेपाली रुपैया	६३,५०६,७७७,३३९	५५,८५९,५४२,१२४	४३,२३९,७२७,८२४	६२,३३४,६०१,९६७	५५,९८९,०००,१०३	४२,८४७,३३६,५११
भारतीय रुपैया	-	-	-	-	-	-
अमेरिकन डलर	२,९२३,१३२,५३९	२,५८७,७५१,०४६	२,९२९,४४२,२८८	२,९२३,१३२,५३९	२,५८७,७५१,०४६	२,९२९,४४२,२८८
ग्रेट ब्रिटेन पाउन्ड	३,३३५,८२२	१,४९३,७८१	१९,५०९,५२२	३,३३५,८२२	१,४९३,७८१	१९,५०९,५२२
युरो	१,९६८,६८०	७,२४०,३५५	१८,७३७,९५१	१,९६८,६८०	७,२४०,३५५	१८,७३७,९५१
जापानिज ऐन	-	-	-	-	-	-
चाइनिज युआन	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>६६,४३५,१८४,३८०</b>	<b>५८,४५५,९८७,३०६</b>	<b>४६,२०७,४१७,५८६</b>	<b>६५,२६३,०३९,००८</b>	<b>५८,५८५,४४५,२८५</b>	<b>४५,८१५,०२६,२७३</b>

४.२१ सापटी

रकम रु. मा

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<b>आन्तरिक सापटी</b>	-	-	-	-	-	-
नेपाल सरकार	-	-	-	-	-	-
अन्य संस्था	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-
<b>विदेशी सापटी</b>	-	-	-	-	-	-
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-	-	-	-
बहुपक्षीय विकास बैंकहरु	-	-	-	-	-	-
अन्य संस्था	-	-	-	-	-	-
<b>जम्मा</b>	-	-	-	-	-	-



रकम रु. मा

विवरण	समूह		श्रावण ०१, २०७३	वैक	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
रेड्युड्यान्सीको लागि व्यवस्था	-	-	-	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको लागि व्यवस्था	-	-	-	-	-
अनरियस सम्मन्धितको लागि व्यवस्था	-	-	-	-	-
अन्य	-	-	-	-	-
<b>जम्मा</b>	-	-	-	-	-

४.२२.१ : व्यवस्थामा भएको उतार चढाव

विवरण	समूह		श्रावण ०१, २०७३	वैक	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
श्रावण १, को मौज्जात	-	-	-	-	-
यस वर्षमा गरिएको व्यवस्था	-	-	-	-	-
यस वर्षमा प्रयोग गरिएको व्यवस्था	-	-	-	-	-
यस वर्षमा विपयर्थ गरिएको व्यवस्था	-	-	-	-	-
सुविधा लिइएको छुट	-	-	-	-	-
<b>आषाढ मसान्तको मौज्जात</b>	-	-	-	-	-





रकम रु. मा

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	१६,२५६,४५५	४,५०४,३८५	२,२२७,१७७	८,२६३,३८०	-	-
लामो विदाको लागि व्यवस्था	२,३३९,८६७	१,६६३,००६	९५१,१६६	-	-	-
अत्यकालिन कर्मचारी लाभ	-	-	-	-	-	-
मुक्तानी गन्तुपने वित्त	१३,०५०,६६८	५३,५६९,८८८	११,०८८,५९९	१३,०५०,६६८	५३,५६९,८८८	११,०८८,५९९
साहु र दिन बाँकी	-	-	-	-	-	-
निक्षेपमा मुक्तानी गर्न बाँकी व्याज	३१,८९९,६५७	२०,३४५,३९२	१०,०९४,१११	-	-	-
सापटीमा मुक्तानी गर्न बाँकी व्याज	४,४११,५०९	४,८५७,०४२	१,११७,३८७	४,०५८,२८८	४,७१०,२९५	१,११७,३८७
स्थगन अनुदान आयको दायित्व	-	-	-	-	-	-
मुक्तानी गर्न बाँकी लाभांश	-	६,९६०,११३	८,०४७,४६६	-	६,९६०,११३	८,०४७,४६६
वित्तीय लिज भित्रको दायित्व	-	-	-	-	-	-
मुक्तानी गर्न बाँकी कर्मचारी बोनस	१९९,९७९,०२०	१६०,९२२,४८६	१०८,११८,१८६	१८२,७७६,१००	१४२,३१८,४१९	९९,२०८,११०
अन्य	४१८,१९८,१०३	९१३,२८३,८८०	२११,१२९,७१६	३३८,४२३,९७१	१७४,८६७,६४८	१९१,५७४,५५९
जम्मा	६८६,१३५,२७९	१,१६६,१०६,१९२	३५२,७७३,८०८	५४६,५७२,४०६	३८२,४२६,३६३	३११,०३६,१२१

४.२३.१. परिभाषित लाभ दायित्व

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
वित्तीय अवस्थाको विवरणमा समावेश रकमहरूको विवरण निम्नबमोजिम रहेका छन् :						
अनफण्डेड दायित्वको हालको मुल्य	१६,२५६,४५५	४,५०४,३८५	-	-	-	-
फण्डेड दायित्वको हालको मुल्य	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०.०	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०
कुल दायित्वको हालको मुल्य	१९८,१८७,३०५	१२०,३७१,०३५	९२,९०३,२५०.०	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०
सुविधा योजना सम्पत्तिको फेरर भ्यालु	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०.०	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०
खुद दायित्वकोहालको मुल्य	-	-	-	-	-	-
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व						

रकम रु. मा



४.२३.२. सुविधा योजना सम्पत्ति रकम रु. मा

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
इन्विटी सेव्य रिटिज	-	-	-	-	-	-
सरकारी बन्ड	-	-	-	-	-	-
वैक निक्षेप	-	-	-	-	-	-
अन्य	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०	१८१,९३०,८५०	११५,८६६,६५०	९२,९०३,२५०
<b>जम्मा</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२५०</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२५०</b>

४.२३.३. परिभाषित सुविधा योजना दायित्वमा आजको भ्यालुमा उतारचढाव

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
श्रावण १ को लाभ योजना दायित्व	११५,८६६,६५०	९२,९०३,२५०	८१,३१५,५००	११५,८६६,६५०	९२,९०३,२५०	८१,३१५,५००
विमाडिक नोक्सानी	१९,९६९,२४०	४,१०९,४४०	(६,३०८,२१०)	१९,९६९,२४०	४,१०९,४४०	(६,३०८,२१०)
योजनाबाट प्राप्त लाभ	(३,३५०,०२०)	(३,२११,०००)	(२,७०१,०००)	(३,३५०,०२०)	(३,२११,०००)	(२,७०१,०००)
चालु सुविधा खर्च र व्याज	४९,४४४,९८०	२२,०६४,९६०	२०,५९६,९६०	४९,४४४,९८०	२२,०६४,९६०	२०,५९६,९६०
<b>आषाढ अन्तिमको लाभ योजना दायित्व</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२५०</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२५०</b>

४.२३.४. सुविधा योजना सम्पत्तिमा हालको फेयर भ्यालुमा उतारचढाव

विवरण	समूह			वैक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	११५,८६६,६५०	६६,१५४,२३०	५६,१९३,४२०	११५,८६६,६५०	६६,१५४,२३०	५६,१९३,४२०
योजनामा दिएको योगदान	६०,९२५,४६०	४४,५४९,६५०	-	६०,९२५,४६०	४४,५४९,६५०	-
वर्षभरी तिरिएको लाभ	(३,३५०,०२०)	(३,२११,०००)	(२,७०१,०००)	(३,३५०,०२०)	(३,२११,०००)	(२,७०१,०००)
विमाडिक नाफा/(नोक्सानी)	(२२३,७४०)	१,७३०,६७०	८,०००,१६०	(२२३,७४०)	१,७३०,६७०	८,०००,१६०
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	८,७१२,५००	६,६४३,१००	४,६६१,६५०	८,७१२,५००	६,६४३,१००	४,६६१,६५०
<b>आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्यालु</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२३०</b>	<b>१८१,९३०,८५०</b>	<b>११५,८६६,६५०</b>	<b>९२,९०३,२३०</b>



रकम रु. मा

विवरण	समूह		श्रावण ०१, २०७३	वैक		श्रावण ०१, २०७३
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	
चालु सुविधा खर्च	५२,४५०,४२०	१४,२८५,०३०	१३,७९९,९३०	५२,४५०,४२०	१४,२८५,०३०	१३,७९९,९३०
दायित्वमा व्याज	२,११६,११०	१,१३६,८३०	२,१३५,३८०	२,११६,११०	१,१३६,८३०	२,१३५,३८०
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-	-	-	-
जम्मा	५४,५६६,५३०	१५,४२१,८६०	१५,९३५,३१०	५४,५६६,५३०	१५,४२१,८६०	१५,९३५,३१०

रकम रु. मा

विवरण	समूह		श्रावण ०१, २०७३	वैक		श्रावण ०१, २०७३
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	
विमाडिक (नाफा)/नोक्सान	२०,१९२,९८०	२,३७८,७७०	(१४,३०८,३७०)	२०,१९२,९८०	२,३७८,७७०	(१४,३०८,३७०)
जम्मा	२०,१९२,९८०	२,३७८,७७०	(१४,३०८,३७०)	२०,१९२,९८०	२,३७८,७७०	(१४,३०८,३७०)

रकम रु. मा

विवरण	समूह		श्रावण ०१, २०७३	वैक		श्रावण ०१, २०७३
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	
छुट दर	९.५%	९.५%	९.५%	९.५%	९.५%	९.५%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ						
भविष्यमा हुने तलबमा वृद्धि	७.०%	७.०%	७.०%	७.०%	७.०%	७.०%
फिर्ता दर	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%

रकम रु. मा

विवरण	समूह		श्रावण ०१, २०७३	वैक		श्रावण ०१, २०७३
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	
निष्काशन गरिएको ऋणपत्र (सेक्स्युरिटीज) को फेरर ब्यालुलाई नाफा नोक्सानमा देखाइएको	४०१,४०२,७४०	४०१,३१५,०६९	४०१,३१५,७४५	४०१,३१५,०६९	४०१,३१५,७४५	४०१,३१५,७४५
अपेक्षित मुल्यमा निष्काशन गरिएको ऋणपत्र (सेक्स्युरिटीज)	-	-	-	-	-	-
जम्मा	४०१,४०२,७४०	४०१,३१५,०६९	४०१,३१५,७४५	४०१,३१५,०६९	४०१,३१५,७४५	४०१,३१५,७४५

माथिको मौज्जातमा ८% का दरले अर्धवार्षिक रुपमा व्याज प्रदान गरिने रु. ४००,०००,००० बराबरको "८% लक्ष्मी बैंक ऋणपत्र, २०७५" समावेश गरिएको छ।



रकम रु. मा

४.२५ सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
चुक्ता हुने अप्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अप्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२६ शेयर पूँजी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
साधारण शेयर	८,२२९,६६६,९५९	७,४७२,४९२,०००	८,२२९,६६६,९५९	७,४७२,४९२,०००
परिवर्त्य अप्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने (इरिडिमेबल) अप्राधिकार शेयर	-	-	-	-
परिषद्ध्युअल ऋण	-	-	-	-
जम्मा	८,२२९,६६६,९५९	७,४७२,४९२,०००	८,२२९,६६६,९५९	७,४७२,४९२,०००

४.२६.१ : साधारण शेयर

रकम रु. मा

विवरण	बैंक	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
अधिकृत पूँजी	१०,०००,०००,०००	१०,०००,०००,०००
१००,०००,००० साधारण शेयर प्रति रु. १००		१०,०००,०००,०००
जारी पूँजी	८,२२९,६६६,९५९	७,४७२,४९२,०००
८,२२९,६६६,९५९ साधारण शेयर प्रति रु. १००		७,४७२,४९२,०००
चुक्ता पूँजी	८,२२९,६६६,९५९	७,४७२,४९२,०००
८,२२९,६६६,९५९ साधारण शेयर प्रति रु. १००		७,४७२,४९२,०००
जम्मा	८,२२९,६६६,९५९	७,४७२,४९२,०००



४.२६.२. साधारण शेयर स्वामित्व

विवरण	बैंक					
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण ०१, २०७३	
	प्रतिशत	रकम	प्रतिशत	रकम	प्रतिशत	रकम
<b>स्वदेशी स्वामित्व</b>						
नेपाल सरकार	१००%	८,२२१,६६६,९५१	१००%	७,४७२,४१२,०००	१००%	३,०३९,२२९,२००
क वर्गका इजाजतप्राप्त संस्थाहरु	-	-	-	-	-	-
अन्य इजाजतप्राप्त संस्थाहरु	-	-	-	-	-	-
अन्य संस्थाहरु	२९.३%	२,४०६,७५६,४७३	२९.३%	२,१८७,९५९,९००	३३.१%	१,००५,३८५,५००
सर्वसाधारण	३६.०%	२,९६३,३०८,०४४	३६.०%	२,६९२,१०२,१००	३५.५%	१,०७९,९१४,३००
अन्य (संस्थापक)	३४.७%	२,८५१,६०२,४३४	३४.७%	२,५९२,३५०,०००	३१.४%	९५३,९२९,४००
<b>वैदेशिक स्वामित्व</b>						
<b>जम्मा</b>	<b>१००%</b>	<b>८,२२१,६६६,९५१</b>	<b>१००%</b>	<b>७,४७२,४१२,०००</b>	<b>१००%</b>	<b>३,०३९,२२९,२००</b>

४.२७ जगेडा



विवरण	समूह						बैंक		रकम रु. मा		
	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण ०१, २०७३		आषाढ मसान्त २०७४			श्रावण ०१, २०७३	
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४		श्रावण ०१, २०७३	श्रावण ०१, २०७३
वैधानिक जगेडा कोष	१,२०९,८९९,४९०	९६१,४०१,०८७	७०,३०५,२००	१,१७१,२३१,७२०	९३५,०१३,५३५	६९८,९०७,५०५					
सटही समिकरण कोष	२९,५५१,७५५	२९,५५१,७५५	२९,५५१,७५५	२९,५५१,७५५	२९,५५१,७५५	२९,५५१,७५५					
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१३७,२३,८७६	१०,८१५,७३५	-	१२,४२९,३९६	१०,०६६,२४२	-					
पूँजी फिर्ता जगेडा कोष	२४०,०००,०००	१६०,०००,०००	८०,०००,०००	२४०,०००,०००	१६०,०००,०००	८०,०००,०००					
नियामक कोष	१८५,०९०,११३	-	-	१८५,०९०,११३	-	-					
लगानी समायोजन कोष	२१७,६४०,३८४	१०५,२३८,७९४	२७,४२८,७३३	२१७,६४०,३८४	१०५,२३८,७९४	२७,४२८,७३३					
पूँजीगत जगेडा कोष	-	-	-	-	-	-					
सम्मति पुनः मूल्याङ्कन कोष	-	-	-	-	-	-					
पूँजीगत जगेडा कोष	३२५,४३३,६९७	७७२,२५१,९५३	७५,४३९,९१८	३२५,४३३,६९७	७७२,२५१,९५३	७५,४३९,९१८					
लामांश समिकरण कोष	-	-	-	-	-	-					
विमाङ्किक (Actuary) लामांश	-	३,५३५,०००	८,३७८,०००	-	-	-					
विशेष कोष	-	-	-	-	-	-					
अन्य कोष	३,०५९,९६६	१३,८२३,९०७	११,१८०,३७०	(५,७८४,३६६)	-	-					
<b>जम्मा</b>	<b>२,२२४,३६९,२४०</b>	<b>२,०५६,६१८,१९१</b>	<b>१,६२१,२५०,४५६</b>	<b>२,१७५,५९२,६५८</b>	<b>२,०२५,४६६,०१४</b>	<b>१,६०९,२१६,८५४</b>					



बैधानिक जगोडा कोष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कायम गरिएको कोष हो। यस कोषमा रहेको रकम चुल्का पूँजीको दोब्बर नभाएसम्म प्रत्येक वर्षको खुद मुनाफाको २० प्रतिशत तथा सो पश्चात कम्तीमा १० प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम सटही समिकरण कोष कायम गरिएका हो। प्रत्येक वर्ष विदेशी मुद्राको दरमा भएको फरकबाट हुने आम्दानीको २५ प्रतिशत रकम सो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको छ।

NFRS Conversion तथा Adoption का कारणले हुने समायोजनको रकमलाई सञ्चित मुनाफाबाट नियामक कोषमा सारिएको छ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम शेयर लगानी बापत लगानी समायोजन कोष खडा गरिएको छ।

४.२८ संभावित दायित्व र प्रतिबद्धता

विवरण	समूह			बैंक			रकम रु. मा
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	
संभावित दायित्व	३३,३३८,२२७,८९७	२४,४२६,५४५,४६१	१८,८६७,२४८,९६५	३३,३३८,२२७,८९७	२४,४२६,५४५,४६१	१८,८६७,२४८,९६५	
वितरण नगरिएको सुविधाहरु	१०,९४५,६६०,२१४	१३,०५८,१००,७१५	७,२१८,२८४,९००	१०,९४५,६६०,२१४	१३,०५८,१००,७१५	७,२१८,२८४,९००	
पूँजी प्रतिबद्धता	-	-	-	-	-	-	
पट्टा प्रतिबद्धता	-	-	-	-	-	-	
मुद्रा मामिला	६५,९३५,०२६	२९,६६१,२१९	२६,८५०,६२२	६५,९३५,०२६	२९,६६१,२१९	२६,८५०,६२२	
जम्मा	४४,३४९,८२३,१३७	३७,५१४,३०७,३९५	२६,११२,३८४,४८७	४४,३४९,८२३,१३७	३७,५१४,३०७,३९५	२६,११२,३८४,४८७	

४.२८.१ : संभावित दायित्व

विवरण	समूह			बैंक			रकम रु. मा
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	
स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट	१५,५७८,९५६,९१९	९,५९४,५०२,२११	७,८६१,६९८,५७२	१५,५७८,९५६,९१९	९,५९४,५०२,२११	७,८६१,६९८,५७२	
विलस फर क्लेक्सन	७२१,९५५,४२१	७७५,५०६,९११	६२३,६६९,२३९	७२१,९५५,४२१	७७५,५०६,९११	६२३,६६९,२३९	
अग्रिम विनिमय सम्झौता	३,८७६,००७,२७७	३,०४२,८८०,०९१	२,०३३,९१६,१८०	३,८७६,००७,२७७	३,०४२,८८०,०९१	२,०३३,९१६,१८०	
जमानत	१३,१४९,५१९,११४	११,००८,३६५,२४२	८,३४०,८३३,६८७	१३,१४९,५१९,११४	११,००८,३६५,२४२	८,३४०,८३३,६८७	
प्रत्याभूती प्रतिबद्धता	-	-	-	-	-	-	
अन्य प्रतिबद्धता	११,७८९,१६६	५,२९१,००६	७,१११,२८६	११,७८९,१६६	५,२९१,००६	७,१११,२८६	
जम्मा	३३,३३८,२२७,८९७	२४,४२६,५४५,४६१	१८,८६७,२४८,९६५	३३,३३८,२२७,८९७	२४,४२६,५४५,४६१	१८,८६७,२४८,९६५	





४.२८.२ : वितरण नगरिएको सुविधाहरू

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
वितरण नगरिएको कर्जा	७,६८८,३२९,९४६	४,८३७,८४८,९४९	-	७,६८८,३२९,९४६	४,८३७,८४८,९४९	-
ओभरड्राफ्टको उपयोग नगरिएको सीमा	३,२५७,३३०,२६८	८,२२०,२५९,७६६	७,२९८,२८४,९००	३,२५७,३३०,२६८	८,२२०,२५९,७६६	७,२९८,२८४,९००
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-	-	-	-	-
प्रतिपत्रको उपयोग नगरिएको सीमा	-	-	-	-	-	-
जमानत उपयोग नगरिएका	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>१०,९४५,६६०,२१४</b>	<b>१३,०५८,१००,७१५</b>	<b>७,२९८,२८४,९००</b>	<b>१०,९४५,६६०,२१४</b>	<b>१३,०५८,१००,७१५</b>	<b>७,२९८,२८४,९००</b>

४.२८.३ : पूँजीगत प्रतिबद्धता

Capital expenditure approved by relevant authority of the bank but provision has not been made in financial statements

रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिबद्धता	-	-	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिबद्धता	-	-	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>



रकम रु. मा

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण ०१, २०७३
<p><b>विवरण</b></p> <p>संचालित पट्टा प्रतिबद्धता</p> <p>बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौता अनुसार घटीमा तिनपुर्ने भविष्यको रकम एक वर्ष ननाथेका</p> <p>एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम</p> <p>५ वर्ष माथिका</p> <p>जम्मा</p>						
<p><b>वित्तीय पट्टा प्रतिबद्धता</b></p> <p>बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौता अनुसार घटीमा तिनपुर्ने भविष्यको रकम एक वर्ष ननाथेका</p> <p>एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम</p> <p>५ वर्ष माथिका</p> <p>जम्मा</p> <p>कूल जम्मा</p>						



**४.२८.५: मुद्दा**

बैंकको नियमित व्यवसायसँग सम्बन्धित विभिन्न कानूनी मुद्दाहरू विभिन्न निकायहरूमा विचाराधिन रहेका छन् । मुख्यतः आयकर सम्बन्धी विचाराधिन मुद्दाहरूको विवरण लेखानीतिको बुँदा ५.६.१ मा विस्तृत रूपमा वर्णन गरिएका छन् । अन्य मुद्दाहरू ऋणीहरूसँग बाँकी बक्यौताका सम्बन्धमा विभिन्न अदालत तथा न्यायधिकरणमा विचाराधिन रहेका छन् ।





४.२९ व्याज आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	९,२६५,६६९	१०,४९८,६२९	९,२६५,६६९	७,५१९,४७५
नेपाल राष्ट्र बैंकबाट पाउन बाँकी	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	८९,८९३,६३७	७४,९१३,९५७	७०,५०२,९९९	६०,४९८,३५७
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा तथा सापटी	-	-	-	-
ग्राहकहरूलाई कर्जा तथा सापटी	७,००६,५४७,९५३	४,८२०,९७७,६९७	६,६९८,४५७,३२९	४,५३७,४७४,६६४
धितोपत्रमा लगानी	२४७,०२८,७०४	७४,८४४,४४६	२४४,८०५,६७५	७२,६२९,३५८
कर्मचारी कर्जा तथा सापटी	४४,८९७,५३९	८०,९७३,६९३	४०,७४८,८९९	७९,८६२,६७०
अन्य	-	-	-	-
<b>जम्मा व्याज आम्दानी</b>	<b>७,३९७,६३२,६८६</b>	<b>५,०६९,४०८,३४२</b>	<b>७,०६३,७८०,५५५</b>	<b>४,७५७,९७६,५२३</b>

नगद तथा नगद समान सम्पत्ति, कर्जा तथा सापटी तथा लगानीमा प्राप्त व्याजलाई यस शिर्षक अन्तर्गत देखाइएको छ। यी आम्दानी एकमुअल (पाकेको वखत सिर्जना हुने) आधारमा लेखांकन गरिन्छ। यद्यपि वासलातको मितिमा कर्जा तथा सापटीमा पाकेको तर प्राप्त नभएको व्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियामक कोषमा सारिएको छ।

४.३० व्याज खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिन बाँकी कर्जा सापट	३८,९१५,६३७	७,५०७,०८३	१७,१३८,१५०	१,९९६,७२२
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी	२४,७९२,०१७	-	२४,७९२,०१७	-
ग्राहकबाट निक्षेप दायित्व सापटी	४,७३४,३४४,८५९	३,०५५,०६९,४३९	४,६५७,४७०,७८४	२,९९४,२२८,०१०
जारी गरिएको धितोपत्र	३२,०८७,६७१	३१,९५९,५१८	३२,०८७,६७१	३१,९५९,५१८
सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा व्याज खर्च</b>	<b>४,८३०,१४०,१८४</b>	<b>३,०९४,५२८,०३२</b>	<b>४,७३१,४८८,६२२</b>	<b>३,०२८,१८४,२५०</b>

४.३१ शुल्क तथा कमिशन आय

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	१६२,५०४,४२८	१३२,६८५,२३९	१६२,५०४,४२८	१३२,६८५,२३९
सेवा शुल्क	१४०,३७७,८१७	९४,७७६,१९९	४३,४१५,६९९	३४,७४९,९२०
सहवित्तीयकरण शुल्क	-	-	-	-
प्रतिबद्धता शुल्क	१७,८०८,११२	७,६९८,०१५	१७,८०८,११२	७,६९८,०१५
डिडि/टिटि/स्विफ्ट शुल्क	१७,८२०,२८६	१४,४६९,३३९	१७,८२०,२८६	१४,४६९,३३९
क्रेडिट कार्ड /ए टी एम जारी तथा नविकरण शुल्क	८३,२०५,३०४	६८,०८३,८५९	८३,२०५,३०४	६८,०८३,८५९
पूर्व भुक्तानी तथा स्वाप शुल्क	-	-	-	-
इन्भेस्टमेन्ट बैकिङ्ग शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	-	-	-	-
दलाली शुल्क	-	-	-	-
विप्रेषण शुल्क	२८,१२०,०५०	१८,८५२,३१२	२८,१२०,०५०	१८,८५२,३१२
प्रतिपत्रमा कमिशन	८५,६८६,५५९	९९,७०४,६२८	८५,६८६,५५९	९९,७०४,६२८



जमानत सम्झौता जारीमा कमिशन	११९,७१९,८६६	९४,७०२,३१९	११९,७१९,८६६	९४,७०२,३१९
शेयर प्रत्याभूतिवाट कमिशन	४,६५९,९५९	-	४,६५९,९५९	-
लकर भाडा	५,६४२,६२८	४,८९४,३०४	५,६४२,६२८	४,८९४,३०४
अन्य शुल्क र कमिशन आम्दानी	२५,३६२,६२५	१९,५६३,९६५	१७,३८८,७४९	१३,०२८,६२०
<b>जम्मा शुल्क र कमिशन आम्दानी</b>	<b>६९०,९०७,६३४</b>	<b>५५५,३४२,१५६</b>	<b>५८५,९७१,५६१</b>	<b>४८८,७८०,५४०</b>

४.३२ शुल्क तथा कमिशन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए टी एम व्यवस्थापन शुल्क	१७,८८२,५५४	१२,३७३,९९०	१७,८८२,५५४	१२,३७३,९९०
भिसा/मास्टर कार्ड शुल्क	२०,२०५,५१७	२५,७६३,०००	२०,२०५,५१७	२५,७६३,०००
प्रतिबद्धता कमिशन	-	-	-	-
दलाली खर्च	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	-	-	-	-
विप्रेषण शुल्क र कमिशन	-	-	-	-
अन्य शुल्क र कमिशन खर्च	२२,१८७,३५२	१३,४६०,०७७	२२,१५३,३९२	१३,४६०,०७७
<b>कुल शुल्क र कमिशन खर्च</b>	<b>६०,२७५,४२२</b>	<b>५१,५९७,०६८</b>	<b>६०,२४१,४६२</b>	<b>५१,५९७,०६८</b>

४.३३ खुद व्यापार आय

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भ्यालुमा फेरबदल/परिवर्तन	-	-	-	-
व्यापारिक सम्पत्तिको निर्सगमा भएको नाफा/(नोक्सान)	-	-	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	-	-	-
विदेशी मुद्रा सटही कारोवारमा नाफा/(नोक्सान)	२८८,४३७,५९७	१९२,७७५,५४५	२८८,४३७,५९७	१९२,७७५,५४५
अन्य	-	-	-	-
<b>खुद व्यापारिक आय</b>	<b>२८८,४३७,५९७</b>	<b>१९२,७७५,५४५</b>	<b>२८८,४३७,५९७</b>	<b>१९२,७७५,५४५</b>

व्यापारिक सम्पत्ति तथा दायित्ववाट प्राप्त हुने खुद आय, व्याज, लाभांश, विदेशी विनिमय दरका फरकले हुने नाफा/नोक्सान, व्यापारिक सम्पत्ति तथा दायित्वको फेयर भ्यालुमा आएको परिवर्तनवाट भएको प्राप्त नभएको आम्दानी लगायतका आयहरु यस शिर्षक अन्तर्गत देखाइएको छ।

४.३४ अन्य संचालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आम्दानी	(२,०१२,५८४)	१३३,८४०	(२,०१२,५८४)	१३३,८४०
लगानीको धितोपत्र विक्रीमा हुने नाफा नोक्सान	(१२,३३९,०२३)	६४,८३२,९३७	(१२,३६६,३४७)	५९,८७६,७०३
लगानी सम्पत्तिको फेयर भ्यालुमा हुने नाफा नोक्सान	(७९५,४९६)	(१,९५६,९७८)	-	-
इक्विटी उपकरणमा लाभांश	८९,५८७,८५०	५१,७५५,४६६	१३१,५०४,६४२	७९,४८६,५९८
सम्पत्ति र सामग्रीको विक्रीमा हुने नाफा नोक्सान	२४,०५९,९४६	१२,०८९,६०६	२४,१०३,१३५	१२,०८९,६०६
लगानी सम्पत्तिको विक्रीमा हुने नाफा नोक्सान	-	१३,५९६,०००	-	१३,५९६,०००
संचालन पट्टा आय	-	-	-	-
सुन र चाँदीको विक्रीमा हुने नाफा नोक्सान	९,७८९,९१०	१,१७७,२९५	९,७८९,९१०	१,१७७,२९५
लकर भाडा	-	-	-	-
अन्य	४,३९५,८५२	४,००३,३३२	२,९६५,८८१	२,३९७,५००
<b>जम्मा</b>	<b>११२,६८६,५३४</b>	<b>१४५,५४३,४९८</b>	<b>१५३,९७६,६३७</b>	<b>१६८,६६९,५४२</b>



४.३५ कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी (Impairment charge/(reversal) for loan and other losses)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा व्यवस्था	(९०,३९१)	१,३८९,०९४	(९०,३९१)	१,३८९,०९४
ग्राहकलाई दिने कर्जा तथा सापटीमा व्यवस्था	३३१,१०४,८७५	१०९,८९६,३७७	३१४,९७२,१३३	९८,३४४,०२१
वित्तीय लगानीमा व्यवस्था	-	-	-	-
बैंक तथा वित्तीय संस्थाको मौज्जातमा व्यवस्था	-	-	-	-
सम्पत्ति र उपकरणमा व्यवस्था	-	-	-	-
ख्याती र अमूर्त सम्पत्तिमा व्यवस्था	-	-	-	-
लगानी सम्पत्तिमा व्यवस्था	-	-	-	-
<b>जम्मा</b>	<b>३३१,०१४,४८४</b>	<b>१११,२८५,४७०</b>	<b>३१४,८८१,७४२</b>	<b>९९,७३३,११४</b>

४.३६ कर्मचारी खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलब	४११,००५,१७०	३१७,७७४,२२९	३५५,३५७,३११	२७५,४७६,२३८
भत्ता	५०,६९८,९१७	३९,२६६,९७३	१६,३०७,३८५	१२,९७९,४३७
उपदान	२३,४८६,०२९	१७,५५२,३११	१९,४६२,६३०	१५,४२१,८६०
संचय कोष	२५,३७३,९६३	१८,६५८,९०७	२०,५४८,०५४	१५,१२६,४६७
पोशाक	-	१,०४०,०००	-	-
तालिम तथा विकास खर्च	१७,९५२,६७५	१२,६६२,५९८	१४,७५४,३६४	१०,३२२,१७६
विदा भत्ता	३७,५७७,४६१	१,४८३,९६६	३५,१०३,९००	-
औषधोपचार	२०,६९७,२१४	१६,३४९,२३३	१६,२८९,३६४	१३,३४४,९५६
बीमा	१३,६५३,३६८	९,६३६,५४७	१३,४८९,७७३	९,४६९,१७४
कर्मचारी प्रोत्साहन	५,२२८,८३३	४,००४,०९७	५,०७०,८३३	३,३६७,६२५
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-	-	-
निवृत्तीभरण खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	२,४९३,५५३	५५,०१८,२१९	२,४९३,५५३	५५,०१८,२१९
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	१०६,७०९,४९४	७०,२५५,९७४	८९,९३१,७४३	५७,०४५,८५५
<b>जम्मा</b>	<b>७१४,८७६,६७७</b>	<b>५६३,७०२,२५४</b>	<b>५८८,८०८,९१०</b>	<b>४६७,५७२,००७</b>
कर्मचारी बोनस	१९९,९७९,०२०	१६०,९२२,४८६	१८२,७७६,१००	१४२,३१८,४१९
<b>कुल जम्मा</b>	<b>९१४,८७६,६९७</b>	<b>७२४,६२४,७४०</b>	<b>७७१,५८५,०१०</b>	<b>६०९,८९०,४२६</b>

कर्मचारी बोनस बोनस ऐन, २०३० बमोजिम गणना गरिएको छ। बैंकका कर्मचारीसँग सम्बन्धित सम्पूर्ण खर्च यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। कर्मचारी तलब, भत्ता, उपदान, सञ्चयकोषमा बैंकको योगदान, तालिम तथा विकास खर्च, विमा, बोनस, NFRS अन्तर्गत वित्तीय खर्च लगायत अन्य खर्च समावेश छन्।



४.३७ अन्य संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक भत्ता	१,०४५,०००	७६२,०००	८३४,०००	६०४,०००
संचालक सम्बन्धित खर्च	३०२,४०६	२३८,६५३	२१०,८०६	२३८,६५३
लेखापरीक्षण शुल्क	१,५२५,५००	१,४९७,२५०	१,१३०,०००	१,१३०,०००
अन्य लेखापरीक्षण सम्बन्धी खर्चहरू	१२८,७००	९०,१४१	-	-
व्यवसायिक र कानुनी खर्च	६,०९९,२६९	४,६९७,४०५	६,०९९,२६९	४,६६७,४०५
कार्यालय व्यवस्थापन खर्च	३५६,९५२,२२२	२९०,१९७,१३४	३३२,८४३,४२०	२७०,६१५,६४८
संचालन पट्टा खर्च	७८,५०२,२५२	६६,७१७,६९९	६९,५९३,१६६	५९,४८८,४३७
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	-	-	-	-
अनरियस (Onerous) पट्टा व्यवस्था	-	-	-	-
अन्य	१२,२१९,६०६	१७,०१५,०१३	८,८७२,८२७	१३,१७४,०००
<b>जम्मा</b>	<b>४५६,७७४,९५६</b>	<b>३८१,२१५,२९५</b>	<b>४१९,५८३,४८८</b>	<b>३४९,९१८,१४३</b>

कर्मचारी खर्च बाहेक बैंकका सम्पूर्ण अन्य खर्चहरू यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस शिर्षक अन्तर्गत कार्यालय सञ्चालन खर्च, सञ्चालक समितिका सदस्यलाई प्रदान गरिने बैठक भत्ता लगायत अन्य खर्च, लेखापरीक्षण शुल्क तथा लेखापरीक्षक खर्च, कानुनी तथा व्यवसायिक खर्च लगायत अन्य खर्च समावेश छन्। अन्य खर्च अन्तर्गत समावेश प्रमुख खर्चमा रु ६.३० करोड बराबर सुरक्षा खर्च, रु ५.६० करोड बराबर सूचना प्रविधि खर्च तथा रु. ६.३० करोड बराबर व्यवसाय विकास खर्च पर्दछन्।

४.३८ ह्रास कट्टी र परिशोधन (Depreciation & Amortisation)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा सामग्रीमा ह्रास कट्टी	९०,६८४,८९२	७०,५७०,९६६	८३,८६३,८२१	६५,३५६,४३८
लगानी सम्पत्तिमा ह्रास कट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिशोधन	२८,०९१,७७९	१९,६४८,६४३	२७,४४५,७०८	१९,०४४,८१७
<b>जम्मा</b>	<b>११८,७७६,६७१</b>	<b>९०,२१९,६०९</b>	<b>१११,३०९,५२९</b>	<b>८४,४०१,२५५</b>

स्थिर सम्पत्तिको ह्रासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई ह्रासकट्टी भनिन्छ। अमूर्त सम्पत्तिको ह्रासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई परिशोधन भनिन्छ। NFRS बमोजिम सम्पत्ति तथा उपकरण र लगानी सम्पत्तिमा गरिएको ह्रासकट्टी तथा अमूर्त सम्पत्तिमा गरिएको परिशोधन खर्चलाई यस शिर्षक अन्तर्गत देखाइएको छ।

४.३९ गैर संचालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	-	१४३,८६०	-	१४३,८६०
अन्य आम्दानी	११,०७१,८५७	९,९४५,४४०	५,७१५,७८१	६,९२५,५९८
<b>जम्मा</b>	<b>११,०७१,८५७</b>	<b>१०,०८९,३००</b>	<b>५,७१५,७८१</b>	<b>७,०६९,४५८</b>



४.४० गैर संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	४३,८०७,३८३	६,८९०,४९७	४३,८०७,३८३	६,८९०,४९७
रिडन्डेन्सी (Redundancy) व्यवस्था	-	-	-	-
पूनःसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
<b>जम्मा</b>	<b>४३,८०७,३८३</b>	<b>६,८९०,४९७</b>	<b>४३,८०७,३८३</b>	<b>६,८९०,४९७</b>

४.४१ आयकर खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च	५३१,०५५,२९६	४६६,४९९,६५८	४८३,१३९,६३७	४१२,०५०,६३१
यस वर्ष	५३१,०५५,२९६	४६६,४९९,६५८	४८३,१३९,६३७	४१२,०५०,६३१
पछिल्लो वर्षहरूको समायोजन	-	-	-	-
स्थगन कर खर्च	(१८,१२६,४१३)	४,३३९,४६८	(१९,२४५,६६६)	४,९०२,३५७
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	(१८,१२६,४१३)	४,३३९,४६८	(१९,२४५,६६६)	४,९०२,३५७
कर दरमा परिवर्तन	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-	-	-
<b>जम्मा आयकर खर्च</b>	<b>५१२,९२८,८८३</b>	<b>४७०,८३९,१२६</b>	<b>४६३,८९३,९७१</b>	<b>४१६,९५२,९८७</b>

खुद करयोग्य मुनाफामा गणना गरिएको कर रकमलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ । यस अन्तर्गत चालु कर खर्च तथा स्थगन कर खर्चहरू पर्दछन् ।

४.४१.१ : कर खर्च र लेखाङ्कन नाफाको मिलान

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	१,९४५,०७०,५३२	१,५०४,७९८,१३०	१,६४४,९८४,८९६	१,३८४,६५६,८५५
कर रकम	५६७,६५०,०७१	४६९,५५४,९८९	४९३,४९५,४६९	४१५,३९७,०५६
जोड्ने : करको निमित्त घटाउन नमिल्ने खर्चहरूले करमा पर्ने असर	१०,०८०,०२२	४,३४९,९९०	८,३९७,३९१	३,५४५,०९९
घटाउने : छुट आम्दानीमा करको असर	(२४,०६६,१७१)	(१४,२५३,०८७)	(२३,९३६,७३७)	(१४,२४८,३७०)
जोड्ने/घटाउने : अन्य वस्तुहरूको करमा असर	३,३६९,८२३	६,८४७,७६६	५,१८३,५१४	७,३५६,८४५
<b>जम्मा आय कर खर्च</b>	<b>५५७,०३३,७४५</b>	<b>४६६,४९९,६५८</b>	<b>४८३,१३९,६३७</b>	<b>४१२,०५०,६३०</b>
<b>प्रभावकारी कर दर</b>	<b>२८.६४%</b>	<b>३१.००%</b>	<b>२९.३७%</b>	<b>२९.७६%</b>



आ. व. २०७४/७५ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

रकम रु. हजारमा

वित्तीय अवस्थाको विवरण	लेखा परीक्षण नगरिएको वित्तीय विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरू
			रकम	प्रतिशतमा	
<b>सम्पत्ति</b>					
नगद तथा नगद समान	३,५७१,८१८	६,३२४,१७१	(२,७५२,३५३)	-७७%	Regrouping of items
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	६,१९०,०६७	३,४५४,९३१	२,७३५,१३६	४४%	Regrouping of items
कर्जा सापटी	६१,९७२,०३२	६१,४९०,९०१	४८१,१३१	१%	Fair Value adjustment of Staff Loans
धितोपत्र (Securities) मा लगानी	७,४११,५९१	७,४६९,९८५	(५८,३९४)	-१%	Regrouping of items
सहायक कम्पनीमा लगानी	२८७,०००	२८७,०००	-	०%	
सम्पत्ति तथा उपकरण	१,२४१,८९०	१,२४१,९३५	(४५)	-०%	Error rectification
ख्याती तथा अमूर्त सम्पत्ति	३५,०६९	३५,०६९	-	०%	
अन्य सम्पत्ति	१,२७४,२५५	६५६,२८३	६१७,९७२	४८%	Regrouping of items
<b>कूल सम्पत्ति</b>	<b>८१,९८३,७२२</b>	<b>८०,९६०,२७६</b>	<b>१,०२३,४४६</b>	<b>१%</b>	
<b>पूँजी तथा दायित्व</b>					
शेयर पूँजी	८,२२१,६६७	८,२२१,६६७	-	०%	
संचित नाफा तथा जगेडा	३,५६९,२१८	२,९३६,३४६	६३२,८७२	१८%	Cumulative impact of different adjustments
निक्षेप	६७,७३५,८६६	६८,०३४,३३५	(२९८,४६९)	-०%	Adjustment of Interest payable
ऋण सापटी	६६६,९१७	६७७,७९५	(१०,८७८)	-२%	Adjustment of Interest payable
बन्ड तथा ऋणपत्र	४००,०००	४०१,४०३	(१,४०३)	-०%	Adjustment of Interest payable
अन्य दायित्व तथा व्यवस्था	१,३९०,०५४	५४६,५७२	८४३,४८२	६१%	Regrouping of items
<b>कूल पूँजी तथा दायित्व</b>	<b>८१,९८३,७२२</b>	<b>८०,८१८,११८</b>	<b>१,१६५,६०४</b>	<b>१%</b>	
<b>नाफा नोक्सानको विवरण</b>					
व्याज आम्दानी	७,०७५,५९४	७,०६३,७८१	११,८१४	०%	Fair Value calculation of Interest on Staff Loan
व्याज खर्च	(४,७३१,४८९)	(४,७३१,४८९)	-	-०%	
<b>खुद व्याज आम्दानी</b>	<b>२,३४४,१०६</b>	<b>२,३३२,२९२</b>	<b>११,८१४</b>	<b>१%</b>	
शुल्क तथा कमिशन आम्दानी	५८६,०१८	५८५,९७२	४७	०%	Regrouping of items
शुल्क तथा कमिशन खर्च	(४३,६३३)	(६०,२४१)	१६,६०८	-३८%	Regrouping of items
<b>खुद शुल्क र कमिशन आम्दानी</b>	<b>५४२,३८५</b>	<b>५२५,७३०</b>	<b>१६,६५५</b>	<b>३%</b>	
अन्य सञ्चालन आम्दानी	४५१,८१५	४४२,४१४	९,४००	२%	Regrouping of items
<b>जम्मा सञ्चालन आम्दानी</b>	<b>३,३३८,३०६</b>	<b>३,३००,४३६</b>	<b>३७,८६९</b>	<b>१%</b>	
कर्जाको क्षति प्रभार/(विपयय) तथा अन्य हानी	(२३१,८०८)	(३१४,८८२)	८३,०७३	-३६%	Adjustment of provision on NBA
<b>खुद सञ्चालन आम्दानी</b>	<b>३,१०६,४९७</b>	<b>२,९८५,५५५</b>	<b>१२०,९४३</b>	<b>४%</b>	
कर्मचारी खर्च	(७७९,७५८)	(७७१,५८५)	(८,१७३)	१%	Fair Value calculation of Interest on Staff Loan
अन्य सञ्चालन खर्च	(५७३,१३४)	(५३०,८९३)	(४२,२४१)	७%	Regrouping of items
<b>सञ्चालन मुनाफा</b>	<b>१,७५३,६०५</b>	<b>१,६८३,०७६</b>	<b>७०,५२८</b>	<b>४%</b>	
गैर सञ्चालन आम्दानी/खर्च	८,६८२	(३८,०९२)	४६,७७३	५३९%	Regrouping of items
आय कर अधिको मुनाफा	१,७६२,२८६	१,६४४,९८५	११७,३०२	७%	
आयकर खर्च	(५२८,६८६)	(४६३,८९४)	(६४,७९२)	१२%	Cumulative tax effect of different adjustments
<b>यस अवधिको नाफा/(नोक्सान)</b>	<b>१,२३३,६०१</b>	<b>१,१८१,०९१</b>	<b>५२,५१०</b>	<b>४%</b>	



अन्य एकिकृत आम्दानी	(६६४,६३१)	(४६०,९५३)	(२०३,६७८)	३१%	Deferred Tax Adjustment on items of OCI
जम्मा एकिकृत आम्दानी	५६८,९६९	७२०,१३८	(१५१,१६८)	-२७%	
<b>बाँड्न योग्य नाफा</b>					
नाफा नोक्सान हिसाव बमोजिम खुद नाफा/(नोक्सान)	१,२३३,६०१	१,१८१,०९१	५२,५१०	४%	
घटबढ : ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन	(६७,२५७)	(६८,७९२)	१,४५५	-२%	
<b>नियामक समायोजन पछिको नाफा / (घाटा)</b>	<b>१,१६६,३४४</b>	<b>१,११२,३७९</b>	<b>५३,९६५</b>	<b>५%</b>	

**बाँड्न योग्य नाफा/नोक्सानको विवरण**  
श्रावण ०१, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)  
(नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम)

रकम रु. मा

विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
नाफा नोक्सान विवरण बमोजिमको नाफा/(नोक्सान)	१,१८१,०९०,९२५	९६७,७०३,८६८
<b>बाँडफाँड :</b>		
क. जगेडा कोष	२३६,२१८,१८५	२०१,३२४,८३४
ख. सटही घटबढ कोष	-	३३,४६०
ग. पूँजी चुक्ता कोष	८०,०००,०००	८०,०००,०००
घ. संस्थागत सामाजिक दायित्व कोष	११,८१०,९०९	१०,०६६,२४२
ड. कर्मचारी तालिम कोष	-	-
च. अन्य	१०८,८६६,५९०	७२,८६७,०८१
<b>नियामक समायोजन अधिको नाफा/नोक्सान</b>	<b>७४४,१९५,२४१</b>	<b>६०३,४१२,२५१</b>
<b>नियामक समायोजन :</b>		
क. व्याज बक्यौता/अधिल्लो व्याज बक्यौता प्राप्त घट/(बढ)	(१३९,३३७,८६४)	-
ख. ऋण नोक्सानी व्यवस्थामा घट/(बढ)	-	-
ग. लगानी घाटाको लागि व्यवस्थामा घट/(बढ)	-	-
घ. गैर बैकिङ्ग सम्पत्तिको व्यवस्थामा घट/(बढ)	(३७,४८८,८६९)	-
ड. स्थगन कर सम्पत्ति घट/(बढ)	-	-
च. ख्यातीमा घट/(बढ)	-	-
छ. मोलतोल खरिदमा नाफाको घट/(बढ)	-	-
ज. विमाङ्कित घाटाको घट/(बढ)	(८,२६३,३८०)	-
झ. अन्य	-	-
<b>बाँड्न योग्य नाफा/(नोक्सान)</b>	<b>५५९,१०५,१२८</b>	<b>६०३,४१२,२५१</b>



## 5. Disclosures and Additional Information

### 5.1. Risk Management

Laxmi Bank's objective to risk management goes beyond mitigation and control. We believe that our risk management approach is a Strategic Differentiator and a key driver for our sustained and quality growth.

Our approach to risk managements is built around:

- formal governance processes that is constantly reviewed and updated
- top level commitment & development of risk framework through close alignment of risk capabilities to business objectives
- ensuring that responsibility for risk resides at all levels – from the Board down through all individual employees
- continuous research and development of new and improved risk management processes and tools supported by effective Management Information Systems
- all businesses are accountable for managing risk in their own area, assisted, where appropriate, by independent risk specialists
- by embedding this approach to measure and understand key risks to ensure the viability of all processes and transactions

In the past years we have continued to make significant progress in enhancing our risk management capabilities including identifying, measuring and monitoring of risk activities that we undertake in our normal course of business.

#### **Risk Management Framework and Organization**

The Board sets out the risk appetite and philosophy for the Bank, which is supported by various Board / Management level Committees who are primarily responsible for ensuring that the risk standards are maintained as per the agreed parameters. The Bank's Internal Audit functions independent of management influence and reports to the Audit Committee. The head of Risk Management Unit has a role of overseeing risk standards of the Bank and balancing the growing business of the Bank remaining fully compliant to the legal and regulatory guidelines. As part of prudent banking practices, Laxmi Bank has other senior executives in the role of risk managers who work independent of any business targets. The Credit Risk Department, Credit Risk Control Unit, Compliance and Assurance Department, Operational Risk Unit, Financial Control Unit and Treasury Mid Office are especially responsible in management of risk in their respective areas.

#### **Internal Control**

The Board is responsible for ensuring the Bank has appropriate internal control framework in place that supports the achievement of the strategies and objectives. The various functions of the Bank should be looked upon with a view to establish a proper control mechanism is in place during expansion and growth which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events.

The Board has set policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring, in line with the NRB directives has effectively implemented the same at the Bank.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit department.





The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Bank through regular audit, special audit, information system audit, Off Site review, AML/CFT/KYC audit, ISO audit as well as Risk based Internal Audit (RBIA) approach. The audit observations are reported to the Chief Executive Officer and Department/ Unit/ Branch Heads for initiating immediate corrective measures. Internal Audit reports are periodically forwarded to the Audit Committee for review and the committee issues appropriate corrective action in accordance with the issue involved to the respective department, regional offices or branches.

### 5.1.1 Credit Risk

Laxmi Bank - Credit Policy Guide is the highest level policy document and it reflects long-term expectations and represents a key element of uniform, constructive and risk-aware culture throughout the Bank. This credit policy defines acceptable risk parameters and is periodically reviewed to account for changing operating environment and industry behavior.

Laxmi Bank identifies, assesses and manages the probability of default by borrowing clients through a number of proactive risk management techniques and tools under a broad risk framework.

Senior management, Risk Management Committee and the Board review credit portfolio and industry concentration aspects regularly and make decisions / strategies based on the need of the hour.

#### **Credit Approval Process**

The Bank has standard procedures for Credit Approval for both retail and corporate credit proposals that ensure that appropriate resources and tools are employed for the type of credit assessment required.

#### **Post Disbursal Review and Monitoring**

The Bank has standard procedures for credit review and monitoring systems, which is documented in Credit Policy Guide and other Risk Management Guidelines. The policy stipulates the frequency and procedures for credit review and monitoring

#### **Distribution of Risk Assets by Industry sector / Concentration Risk**

It is Laxmi Bank's policy to ensure that the Bank's exposure on any particular sector/industry does not exceed a predefined cap of the total portfolio. The Bank has adopted the NAICS codes to analyze our exposure on sectors. Industry analyses help us monitor industries at risk and make strategic decisions based on such reviews.

#### **i) Maximum exposure to credit risk**

The bank has financial assets consisting mainly of loans & advances and investments at amortized cost. In these cases, the maximum exposure to credit risk is the carrying amount of the related financial assets.



ii) **Credit quality of neither past due nor impaired and past due or impaired**

The table below shows the credit quality by class of asset for all financial assets exposed to credit risk, based on the Bank's internal credit rating system.

Particulars	NPR in Million					Total
	Neither past due nor impaired	Past due less 90 days	Past due 91 to 180 days	Past due More than 180 days	Individually impaired	
<b>Financial Assets</b>						
<b>Assets carried at Amortised Cost</b>						
Cash and cash equivalent	6,324	-	-	-	-	6,324
Due from Nepal Rastra Bank	3,455	-	-	-	-	3,455
Placement with Bank and Financial Institutions	-	-	-	-	-	-
Loans and advances to customers	58,235	871	293	162	274	59,835
Loan and advances to B/FIs	1,656	-	-	-	-	1,656
<b>Fair Value through Profit and Loss (FVTPL)</b>						
Derivative financial instruments.	35	-	-	-	-	35
<b>Fair Value through Other</b>						
<b>Comprehensive Income (FVTOCI)</b>						
Investment securities	7,411	-	-	-	-	7,411
Investment in subsidiaries	287	-	-	-	-	287
<b>Total</b>	<b>77,403</b>	<b>871</b>	<b>293</b>	<b>162</b>	<b>274</b>	<b>79,003</b>



### 5.1.2 Market Risk

The Bank's foreign exchange risk stems from foreign exchange position taking and commercial dealing. All foreign exchange positions are managed by the Treasury. Fluctuation in foreign exchange rates can have a significant impact on a Bank's financial position. Laxmi Bank has adopted measures to appropriately hedge the risks that arise while carrying out international trade transactions. Code of ethics for treasury dealers is in place to ensure that professionalism and confidentiality are maintained and ethical dealing practices observed. Our treasury dealers have gained exposure to international markets as well in addition to having undergone appropriate trainings. The Bank has followed the structure of a Treasury back and Treasury Mid office independent of Treasury dealing room functions to instill better control over treasury activities through appropriate segregation of duties and responsibilities.

#### i. Currency Risk:

Foreign exchange risk is the potential for the Bank to experience volatility in the value of its assets, liabilities and solvency and to suffer actual financial losses as a result of changes in value between the currencies of its assets and liabilities and its reporting currency.

The Bank has following foreign currency as receivables/payables as at the balance sheet date:

<i>Amount in NPR '000</i>				
Foreign Currency	Currency Code	Assets	Liabilities	Net Position
Dhirams	AED	120	-	120
Australian Dollar	AUD	6,317	-	6,317
Canadian Dollar	CAD	291	-	291
Swiss Francs	CHF	37	-	37
Chinese Yuan	CNY	586	-	586
Denmark Kroner	DKK	2,036	-	2,035
Euro	EUR	461,141	451,029	10,112
Great Britain Pound	GBP	4,270	3,771	499
Hong Kong Dollar	HKD	180	-	179
Indian Rupees	INR	3,260,963	5,665	3,255,297
Japanese Yen	JPY	1,495	13	1,481
Malaysian Ringgit	MYR	325	-	325
Qatar Riyal	QAR	219	-	219
Saudi Arabian Riyal	SAR	608	-	608
Swedish Kroner	SEK	6	-	6
Singapore Dollar	SGD	861	-	861
Thailand Baht	THB	252	-	251
US Dollar	USD	7,192,338	7,181,214	11,124
Korean Won	KRW	11	-	11
Kuwaiti Dinar	KWD	11	-	11
<b>Total</b>		<b>10,932,047</b>	<b>7,641,694</b>	<b>3,290,352</b>

#### ii. Interest Rate Risk

Interest rate risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market interest rates.



The interest rate risk monitoring table is provided below:

Particulars	<i>Amount in NPR Million</i>					
	1 - 90 days	91 - 180 days	181 - 270 days	271 - 365 days	Over 1 year	Total
Interest Sensitive Assets	28,592	11,755	5,423	4,784	32,266	82,821
Interest Sensitive Liabilities	16,039	8,049	8,940	8,226	26,697	67,951
<b>Gap (1 - 2)</b>	<b>12,553</b>	<b>3,706</b>	<b>(3,517)</b>	<b>(3,442)</b>	<b>5,569</b>	<b>14,870</b>
Cumulative Gap	12,553	16,260	12,743	9,300	14,870	-
Adjusted Interest Rate Change (IRC)	0.25%	0.25%	0.25%	0.26%	1.00%	-
Impact on Quarterly Earnings (Cumulative Gap x IRC)	30.95	40.09	31.42	24.21	148.70	275.37
Accumulated Earnings Impact to date	30.95	71.05	102.47	126.67	275.37	-

### iii. Equity Price Risk

Equity price risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in equity prices (other than those arising from interest rate risk or currency risk), whether those changes are caused by factors specific to the individual financial instrument or its issuer, or by factors affecting all similar financial instruments traded in the market.

The Company's equity price risk exposure relates to financial investment held at FVTOCI, whose values fluctuate as a result of changes in market prices.

### 5.1.3 Liquidity Risk

The Bank has set internal risk appetite in terms of managing its liquidity risk. Adequate cushion is maintained in terms of liquidity. Asset-liability management is also a part of the Treasury functions and it guided by the Bank's Asset Liability Management policy. This is further reviewed by the Bank's ALCO and Risk Management Committee.



The following table depicts the maturity profile of the investment portfolio on an undiscounted cash flow basis which is designed and managed to meet the required level of liquidity as and when liquidity outgo arises taking into consideration the time horizon of the financial liabilities of the business.

Particulars	Amount in NPR Million			
	1-90 Days	91-180 Days	181-365 Days	Over 1 Year
				Total
<b>Assets</b>				
Cash and cash equivalent	6,324			6,324
Due from Nepal Rastra Bank	3,455			3,455
Placement with Bank and Financial Institutions	-			-
Derivative financial instruments	35			35
Other trading assets	24			24
Loan and advances to B/FIs	1,656			1,656
Loans and advances to customers	16,277	9,345	5,237	28,975
Investment securities	5,611	550	1,250	7,411
Investment in subsidiaries	287			287
Other assets	1,933			1,933
<b>Total Assets</b>	<b>35,903</b>	<b>9,895</b>	<b>6,487</b>	<b>28,975</b>
<b>Liabilities</b>				
Due to Bank and Financial Institutions	2,473			2,473
Due to Nepal Rastra Bank	678			678
Derivative financial instruments	-			-
Deposits from customers	14,920	7,368	15,806	27,467
Borrowing	-			-
Debt securities issued	-			401
Other liabilities	689			689
<b>Total Liabilities</b>	<b>18,760</b>	<b>7,368</b>	<b>15,806</b>	<b>28,267</b>



**iv. Operational risk**

Operational risk is inherent in all business activities. Whilst risks can never be eliminated, at Laxmi Bank we follow a number of procedures and practices like Business Continuity Plan, Whistle Blowing – A Culture of Speaking Up to manage and mitigate preserve and create value of our business.

We manage our operational risks through standardization of internal processes and monitoring mechanisms. Data security, dual control, periodic departmental reviews and quality assessment are some of the tools that are used to manage risks.

Critical risk areas are discussed at the management level as well as Risk Management Committee which updates issues with priority to the Bank's Board to necessary actions and strategic directions.

*Compliance and Assurance / Operations Risk Unit*

Recognizing the importance of Operations Risk in terms of managing day-to-day business, we have a full fledged Operational Risk under the Risk Management Unit.

**5.2. Capital Management**

**5.2.1 Qualitative disclosures**

The Bank has formulated and implemented the "Internal Capital Adequacy Assessment Process (ICAAP) which has been approved by the Board of Directors. The ICAAP is a system of sound, effective, and complete strategies and processes that allows the Bank to assess and maintain, ongoing basis, the amounts, types and distribution of internal capital that the Bank considers adequate to cover the nature and level of risk to which the Bank is or might be exposed to.

Internal Capital Adequacy Assessment Process (ICAAP) shall also include requirement to have robust governance arrangements, efficient process of managing all material risks and an effective regime for assessing and maintaining adequate and economic capital at the Bank where economic capital (economically needed capital) refers to the amount of capital required for the Bank's business operations and for financing the associated risks.

ICAAP provides policy and procedural guidelines for the calculation of internal capital adequacy by prescribing appropriate methodologies, techniques and procedures to assess the capital adequacy requirements in relation to the Bank's risk profile and effectiveness of its risk management, control environment and strategic planning.

The Board shall be primarily responsible for ensuring the current and future capital needs of the bank in relation to strategic objectives. The management shall review and understand the nature and level of various risks that the bank is confronting in the course of different business activities and how this risk relates to capital levels and accordingly implement sound risk management framework specifying control measures to tackle each risk factor.

**5.2.2 Quantitative disclosures**
**a) Capital Structure and Capital Adequacy**
**i. Tier 1 capital and a breakdown of its components**

*Amount in NPR Million*

S.N	Particulars	Amount
a	Paid up Capital	8,222
b	Share Premium / Capital Reserve	-
c	Proposed Bonus Shares	-
d	Statutory General Reserve	1,171
e	Retained Earnings	761
f	Un-audited Current Year Cumulative Profit	-
g	Capital Redemption Reserve	240
h	Other Free Reserves	-
i	Less: Deferred Tax Assets	
j	Less: Intangible Assets	(35)
k	Less: Investment in equity of institutions with financial interests	(437)
<b>Core (Tier-1) Capital</b>		<b>9,922</b>

**ii. Tier 2 capital and a breakdown of its components**

*Amount in NPR Million*

S.N.	Particulars	Amount
a	Subordinated Term Debt	80
b	General Loan Loss Provision	648
c	Exchange Equalization Reserve	30
d	Investment Adjustment Reserve	218
<b>Supplementary (Tier-2) Capital</b>		<b>975</b>

**iii. Detailed information about the Subordinated Term Debts with information on the outstanding amount, maturity, and amount rose during the year and amount eligible to be reckoned as capital funds.**

Name	Laxmi Bank Debenture – 2076
Amount	NPR 400,000,000 (Four Hundred Million Only)
Interest Rate	8% per annum (before tax) payable half yearly
Type	Unsecured and Redeemable at Maturity. No call / convertible feature.
No. of Debentures	400,000 (Four Hundred Thousand Only)
Face Value	NPR 1,000.00
Maturity Period	7 Years
Priority to Debenture Holders	At the time of liquidation, priority of payment to the debenture holders will be after the depositors
Listing	Listed with Nepal Stock Exchange

**iv. Deductions from capital**

- The intangible assets pertaining to software costs amounting to NPR 35.07 million have been deducted from the core capital.
- The Bank's investment in Laxmi Capital Market Ltd., Everest Insurance Company Limited and Prime Life Insurance Company limited, being institutions with financial interest, amounting NPR 436.77 million has been deducted from the core capital.



v. **Total qualifying capital**

S. N.	Particulars	Amount (NPR Millions)
A	Core Capital	9,922
B	Supplementary Capital	975
<b>Total Qualifying Capital (Total Capital Fund)</b>		<b>10,897</b>

vi. **Capital Adequacy Ratio**

Capital Adequacy Ratio of the bank as at 16 July 2018 stood at 12.43%.

vii. **Summary of Bank's internal approach to assess the adequacy of capital to support current and future activities, if applicable**

The Bank formulates an annual business plan, with prescribed plan for every business functions including deposits, lending, product developments and customer service. These plans are made in consideration of the competitive environment and business sustainability as well as overall risk inherent in banking business.

Capital Plan is a part of the bank's business plan. Capital Plan is formulated so as to fund the planned business growth and to meet regulatory requirements on minimum capital and capital adequacy.

Result of the scenario-based approach is used as input to the capital contingency plan. The financial consequences following various scenarios and potential events/actions are estimated and adequacy of capital in those scenarios is tested. The results are discussed broadly at senior management level and in board meetings.

viii. **Summary of the terms, conditions and main features of all capital instruments, especially in case of subordinated term debts including hybrid capital instruments**

Ordinary share capital: The Bank has only one class of equity shares having a par value of Rs. 100 per share. Each holder of equity shares is entitled to one vote per share. In the event of liquidation of the Bank, holder of equity shares will be entitled to receive remaining assets of the Bank after distribution of preferential amount. The distribution will be in proportion to the number of equity shares held by the shareholders.

Debentures: The bank has issued 8% Laxmi Bank Debentures 2076 amounting NPR 400 million. These debentures do not carry any voting rights. These debentures are subordinate to the depositors of the bank.

b) **Risk Exposures**

i. **Risk weighted exposures for Credit Risk, Market Risk and Operational Risk**

S.N.	Risk Weighted Exposure	Amount
a	Risk Weighted Exposure for Credit Risk	81,716
b	Risk Weighted Exposure for Operational Risk	2,845
c	Risk Weighted Exposure for Market Risk	109
<b>Adjustments under Pillar II</b>		
d	3% of gross income to RWE	2,540
e	2% adjustment on Total RWE	471
<b>Total Risk Weighted Exposure</b>		<b>87,681</b>



ii. **Risk Weighted Exposures under each of 11 categories of Credit Risk**

*Amount in NPR Million*

S.N.	Risk Classification	RWE
a	Claims on Govt. and Central Bank	-
b	Claims on other Financial Entities	1,310
c	Claims on Banks	1680
d	Claims on Corporate and Securities Firm	36,759
e	Claims on Regulatory Retail Portfolio	5,804
f	Claims secured by Residential Properties	2,531
g	Claims secured by Commercial Real Estate	1,197
h	Past due Claims	1138
i	High Risk Claims	12,674
j	Other Assets	1,846
k	Off balance sheet items	16,773
<b>Total</b>		<b>81,716</b>



c) Total risk weighted exposure calculation table

		<i>Amount in NPR Million</i>				
A. Balance Sheet Exposure	Gross Book Value (A)	Specific Provision & Valuation Adjustments (B)	Eligible CRM	Net Value (D) (A-B-C)	Risk Weight (E)	Risk Weight Exposure (D * E)
Cash Balance	1,619	-	-	1,619	0%	-
Balance With Nepal Rastra Bank	3,449	-	-	3,449	0%	-
Gold	2	-	-	2	0%	-
Investment in Nepalese Government Securities	5,241	-	-	5,241	0%	-
All Claims on Government of Nepal	136	-	-	136	0%	-
Investment in Nepal Rastra Bank securities	-	-	-	-	0%	-
All claims on Nepal Rastra Bank	45	-	-	45	0%	-
Claims on Foreign Government and Central Bank (ECA 0-1)	-	-	-	-	0%	-
Claims on Foreign Government and Central Bank (ECA -2)	-	-	-	-	20%	-
Claims on Foreign Government and Central Bank (ECA -3)	-	-	-	-	50%	-
Claims on Foreign Government and Central Bank (ECA-4-6)	-	-	-	-	100%	-
Claims on Foreign Government and Central Bank (ECA -7)	-	-	-	-	150%	-
Claims On BIS, IMF, ECB, EC and on Multilateral Development Banks (MDB's) recognized by the framework	-	-	-	-	0%	-
Claims on Other Multilateral Development Banks	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 0-1)	-	-	-	-	20%	-
Claims on Public Sector Entity (ECA 2)	-	-	-	-	50%	-
Claims on Public Sector Entity (ECA 3-6)	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 7)	-	-	-	-	150%	-
Claims on domestic banks that meet capital adequacy requirements	2,660	-	-	2,660	20%	532
Claims on domestic banks that do not meet capital adequacy requirements	-	-	-	-	100%	-
Claims on foreign bank (ECA Rating 0-1)	865	-	-	865	20%	173
Claims on foreign bank (ECA Rating 2)	1,229	-	-	1,229	50%	614
Claims on foreign bank (ECA Rating 3-6)	-	-	-	-	100%	-
Claims on foreign bank (ECA Rating 7)	-	-	-	-	150%	-
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement	1,802	-	-	1,802	20%	360



Claims on Domestic Corporates	36,774	15	36,759	100%	36,759
Claims on Foreign Corporates (ECA 0-1)	-	-	-	20%	-
Claims on Foreign Corporates (ECA-2)	-	-	-	50%	-
Claims on Foreign Corporates (ECA 3-6)	-	-	-	100%	-
Claims on Foreign Corporates (ECA 7)	-	-	-	150%	-
Regulatory Retail Portfolio (Not Overdue)	7,741	2	7,739	75%	5,804
Claims fulfilling all criterion of regulatory retail except granularity	-	-	-	100%	-
Claims secured by residential properties	3,437	22	3,414	60%	2,048
Claims not fully secured by residential properties	-	-	-	150%	-
Claims secured by residential properties (Overdue)	171	46	124	100%	124
Claims secured by Commercial real estate	1197	-	1197	100%	1197
Past due claims (except for claim secured by residential properties)	1513	754	759	150%	1,138
High Risk claims (Venture capital, private equity investments, personal loans and credit card receivables)	9,161	711	8,449	150%	12,674
Investments in equity and other capital instruments of institutions listed in the stock exchange	1,301	-	1,301	100%	1,301
Investments in equity and other capital instruments of institutions not listed in the stock exchange	5,723	-	5,723	150%	8,585
Staff Loan secured by residential property	595	-	595	60%	357
Interest receivable/claim on government securities	44	-	44	0%	-
Cash in transit and other cash items in the process of collection	-	-	-	20%	-
Other Assets	4,706	2,859	1,846	100%	1,846
<b>TOTAL</b>	<b>83,703</b>	<b>751</b>	<b>79,291</b>		<b>64,943</b>



Amount in NPR Million

B. Off Balance Sheet Exposure	Gross Book Value (A)	Gross Book Value (A)	Gross Book Value (A)	Gross Book Value (A)	Gross Book Value (A)	Risk Weight (E)	Risk Weight Exposure (D * E)
Revocable Commitments	-	-	-	-	-	0%	-
Bills Under Collection	404	-	-	-	404	0%	-
Forward Exchange Contract Liabilities	3,911	-	-	-	3,911	10%	3,911
LC Commitments With Original Maturity Up to 6 months (domestic counterparty)	7,806	-	1,178	-	6,627	20%	1,325
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating- 2)	-	-	-	-	-	50%	-
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating-7)	-	-	-	-	-	150%	-
LC Commitments With Original Maturity Over 6 months (domestic counterparty)	5,187	-	3,419	-	1,768	50%	884
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating-2)	-	-	-	-	-	50%	-
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating-7)	-	-	-	-	-	150%	-
Bid Bond, Performance Bond and Counter guarantee (domestic counter party)	4,857	-	301	-	4,555	50%	2,277
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating-2)	2,082	-	-	-	2,082	50%	-
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating -7)	-	-	-	-	-	150%	-
Underwriting commitments	-	-	-	-	-	50%	-
Lending of Bank's Securities or Posting of Securities as collateral	-	-	-	-	-	100%	-
Repurchase Agreements, Assets sale with recourse (including repo/ reverse repo)	-	-	-	-	-	100%	-
Advance Payment Guarantee	2,523	-	73	-	2,450	100%	2,523
Financial Guarantee	8	-	0.2	-	7.8	100%	7.8
Acceptances and Endorsements	2,511	-	82	-	2,429	100%	2,429
Unpaid portion of Partly paid shares and Securities	-	-	-	-	-	100%	-
Irrevocable Credit commitments (Short term)	10,945	-	-	-	10,945	20%	2,189
Irrevocable Credit commitments (long term)	6,029	-	-	-	6,029	50%	3,014
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement	3,678	-	-	-	3,678	20%	735





Other Contingent Liabilities	26	-	-	26	100%	26
Unpaid Guarantee Claims	-	-	-	-	200%	-
<b>TOTAL</b>	<b>49,973</b>	<b>-</b>	<b>5,055</b>	<b>44,917</b>		<b>16,673</b>
<b>Total RWE for credit Risk (A) +(B)</b>	<b>133,676</b>	<b>3,659</b>	<b>5,806</b>	<b>124,209</b>		<b>81,716</b>
<b>Adjustments under Pillar II</b>						
Add: 10% of the loan and facilities in excess of Single Obligor Limits(6.4 a 3)	-	-	-	-	-	-
Add: 1% of the contract(sale) value in case of the sale of credit with recourse (6.4 a 4)	-	-	-	-	-	-
<b>Total RWE for credit Risk (After Bank's adjustments of Pillar II)</b>	<b>133,676</b>	<b>3,659</b>	<b>5,806</b>	<b>124,209</b>		<b>81,716</b>

d) Amount of NPAs (both Gross and Net)

Particulars	Current Year		Previous Year	
	Gross NPAs	Net NPAs	Gross NPAs	Net NPAs
Restructured / Reschedule Loans	71,180	59,032	102,393	77,931
Sub Standard Loans	293,160	219,870	71,927	53,945
Doubtful Loans	161,787	80,863	108,050	53,923
Loss	274,060	-	206,652	-
<b>Total NPAs</b>	<b>800,187</b>	<b>359,765</b>	<b>489,022</b>	<b>185,799</b>

Amount in NPR '000



5.3. Classification of financial assets and financial liabilities

Financial assets	Notes	Amount in NPR Million					
		As at 16-Jul-18		As at 15-Jul-17		As at 16-Jul-16	
		Carrying Value	Fair value	Carrying Value	Fair value	Carrying Value	Fair value
<b>Assets</b>							
<b>Assets carried at Amortized Cost</b>							
Cash and cash equivalent	4.1	6,324	6,324	4,747	4,747	4,060	4,060
Due from Nepal Rastra Bank	4.2	3,454	3,454	4,095	4,095	3,759	3,759
Placement with Bank and Financial Institutions	4.3	-	-	-	-	-	-
Loans and advances to customers	4.7	59,834	59,834	50,595	50,595	38,353	38,353
		<b>69,690</b>	<b>69,690</b>	<b>59,438</b>	<b>59,438</b>	<b>46,173</b>	<b>46,173</b>
<b>Fair Value through Profit and Loss (FVTPL)</b>							
Derivative financial instruments.	4.4	35	35	29	29	27	27
<b>Fair Value through Other Comprehensive Income (FVTOCI)</b>							
Investment securities	4.8	7,411	7,411	7,761	7,761	6,048	6,048
Investment in subsidiaries	4.10	287	287	248	248	170	170
		<b>7,698</b>	<b>7,698</b>	<b>8,009</b>	<b>8,009</b>	<b>6,218</b>	<b>6,218</b>
<b>Liabilities</b>							
<b>Liabilities carried at Amortized Cost</b>							
Due to Bank and Financial Institutions	4.17	2,473	2,473	1,348	1,348	2,466	2,466
Due to Nepal Rastra Bank	4.18	678	678	-	-	-	-
Deposits from customers	4.20	65,561	65,561	58,585	58,585	45,815	45,815
Debt securities issued	4.24	401	401	401	401	401	401
		<b>69,113</b>	<b>69,114</b>	<b>60,334</b>	<b>60,334</b>	<b>48,682</b>	<b>48,682</b>
<b>Fair Value through Profit and Loss (FVTPL)</b>							
Derivative financial instruments	4.19	-	-	-	-	-	-

**5.3.1. Fair Value of Financial Assets and Financial Liabilities**

*Amt in NPR Million*

	Fair value Hierarchy (Level)	As at 16 July 2018	As at 15 July 2017	As at 16 July 2016
<b>Fair Value through profit and loss</b>				
<b>Financial Assets</b>				
Forward exchange Contract		36	29	27
<b>Financial Liabilities</b>				
Forward exchange Contract		-	-	-
<b>Fair Value through Other Comprehensive Income</b>				
<b>Financial assets</b>				
<b>Investment securities at OCI</b>				
- Quoted equity securities	1	1,916	2,267	1,686
- Unquoted equity securities	3	5	5	5
Investment in subsidiaries		287	248	170
<b>Total</b>		<b>2,208</b>	<b>2,520</b>	<b>1,861</b>
<b>Financial Instruments held at amortized cost</b>				
<b>Financial assets</b>				
Debt securities	3			
Government bonds	3	3,336	3,970	3,766
Government treasury bills	3	1,891	989	590
Nepal Rastra Bank bonds	3	-	-	-
Nepal Rastra Bank deposit instruments	3	-	168	-
Loan and advances to B/FIs	3	-	-	-
Loans and advances to customers	3	-	-	-
Other		261	360	-
Accounts receivable		-	-	-
Accrued Income		-	-	-
<b>Total</b>		<b>5,489</b>	<b>5,488</b>	<b>4,356</b>
<b>Financial liabilities</b>				
Due to Bank and Financial Institutions	3	2,472	1,348	2,466
Due to Nepal Rastra Bank	3	678	-	-
Deposits from customers	3	65,562	58,585	45,815
Borrowing		-	-	-
Provisions		-	-	-
Other liabilities		688	741	670
Debt securities issued		401	401	401
Subordinated Liabilities				
<b>Total</b>		<b>69,802</b>	<b>61,076</b>	<b>49,352</b>

#### 5.4. Operating Segment Information

##### 5.4.1 General Information

The bank has identified its segments on the basis of its geographical business presence in seven provinces of the country. Province 5, Province 6 and Province 7 have been combined into a single segment as the total business/revenue of each taken separately is less than 10% and also considering their proximity to each other.

##### 5.4.2 Information about profit or loss, assets and liabilities

*Amount in NPR '000*

Particulars	Province 1	Province 2	Province 3	Province 4	Others	Total
<b>Segment Assets</b>	<b>10,577,519</b>	<b>6,853,412</b>	<b>54,386,236</b>	<b>3,972,862</b>	<b>5,170,247</b>	<b>80,960,276</b>
<b>Segment Liabilities</b>	<b>4,451,570</b>	<b>2,000,592</b>	<b>56,614,151</b>	<b>2,622,491</b>	<b>4,113,458</b>	<b>69,802,262</b>
Operating Income	749,085	440,438	1,276,402	231,990	287,640	2,985,555
Operating Expenses	(149,705)	(76,097)	(872,670)	(69,790)	(134,216)	(1,302,478)
<b>Net Operating Income</b>	<b>599,380</b>	<b>364,342</b>	<b>403,733</b>	<b>162,200</b>	<b>153,423</b>	<b>1,683,076</b>
Non Operating Income	(50)	8	(38,063)	0	14	(38,092)
<b>Profit Before Tax</b>	<b>599,329</b>	<b>364,349</b>	<b>365,670</b>	<b>162,200</b>	<b>153,437</b>	<b>1,644,985</b>
Income Taxes	(179,799)	(109,305)	(80,100)	(48,660)	(46,031)	(463,894)
<b>Profit after Tax</b>	<b>419,530</b>	<b>255,044</b>	<b>285,571</b>	<b>113,540</b>	<b>107,406</b>	<b>1,181,091</b>

##### 5.4.3 Measurement of operating segment profit or loss, assets and liabilities

The bank has identified the key segments of business on the basis of nature of operations that assists the Management Committee of the bank in decision making process and to allocate the resources. It will help the management to assess the performance of the operating segments. The segment has been identified on the basis of geographic location of the branches. Investment balances, NRB balance, income from investment, forex income are reported in Head office under Province 3. Intra segment revenue and costs are accounted as per the policy of the bank and eliminated in the Head Office.





#### 5.4.4 Reconciliation of reportable, segment revenues, profit or loss, assets and liabilities

##### Revenue

	<i>Amt in Rs Million</i>
<b>Total revenue for reportable segments</b>	<b>2,986</b>
Other revenues	-
Elimination of intersegment revenues	-
<b>Entity's revenue</b>	<b>2,986</b>

##### Profit or Loss

	<i>Amt in Rs Million</i>
<b>Total profit or loss for reportable segments</b>	<b>1,181</b>
Other profit or loss	-
Elimination of intersegment profits	-
<b>Profit before income tax</b>	<b>1,181</b>

##### Assets

	<i>Amt in Rs Million</i>
<b>Total assets for reportable segments</b>	<b>80,960</b>
Other assets	-
<b>Total assets</b>	<b>80,960</b>

##### Liabilities

	<i>Amt in Rs Million</i>
<b>Total liabilities for reportable segments</b>	<b>69,802</b>
Other assets	-
<b>Total liabilities</b>	<b>69,802</b>

#### 5.4.5 Information about product and services

The bank offers different ranges of banking products and services across all operating segments. All branches in each segment are equipped to provide services of each type to customers through themselves or through other branch/ central units under same or different segment. However, some branches may be operated to provide specialized banking service based on management's assessment of the market niche.

#### 5.4.6 Information about geographical areas

The operating segments identified above are based on geographical presence of the branches in seven provinces of the country. Province 5, Province 6 and Province 7 have been combined into a single segment as the total business/revenue of each taken separately is less than 10% and also considering their proximity to each other.

#### 5.4.7 Information about major customers

Revenue from single customer doesn't exceed 10% of total revenue.



### **5.5. Share Options and Share based Payment**

The Bank does not have a policy for share options to its employees. Similarly, during the year the Bank has not made any payments or settlements by issuing new shares.

### **5.6. Contingent Liabilities and Commitment**

#### **5.6.1 Income Tax Liability**

On the assessment of the Income Tax Returns of the Bank for the FY 2060/61, Large Taxpayers' Office (LTO) has raised an additional demand of NPR 5,153,916.55. The Bank has filed an appeal with the Supreme Court against the order. The amount of demand has been disclosed as contingent liability on income tax under schedule 4.28. The Bank has paid NPR 1,020,252 as deposits against above claim.

The Bank has received an additional demand of NPR 847,545, NPR 19,242,794, NPR 1,606,366, NPR 2,810,598 and NPR 36,273,807 from LTO relating to tax returns for the FY 2066/67, 2067/68, 2068/69, 2069/70 and 2070/71 respectively. The Bank disputed the demand as not tenable and has applied for appeal to appropriate authorities. The assessment order for FY 2066/67 is currently under review at the Revenue Tribunal while those for FY 2067/68, 2068/69, 2069/70 and 2070/71 are under administrative review by the IRD. The amount of claim is shown as contingent liability on income tax under schedule 4.28. The Bank has paid NPR 8,957,421 as deposit against above claims.

Pending decision, no provisions have been made against these additional demands. The Bank has filed tax returns to the LTO up to the financial years 2073/74 under self-assessment procedures.

Tax returns filed under self assessment for the FY 2071/72, FY 2072/73 and 2073/74 are yet to be assessed by LTO.

**5.6.2 Contingent Liability**

<b>Particulars</b>	<i>Amount in NPR Million</i>		
	<b>As at 16-Jul-18</b>	<b>As at 15-Jul-17</b>	<b>As at 16-Jul-16</b>
Claims on Bank but not Accepted by the Bank			
<b>Letter of Credit (Full Amount)</b>			
a. Letter of Credit With Maturity Less than 6 Months	8,197	7,252	6,655
b. Letter of Credit With Maturity More than 6 Months	5,187	1,035	195
<b>Rediscounted Bills</b>			
<b>Unmatured Guarantees/Bonds</b>			
a. Bid Bonds	1,199	1,088	617
b. Performance Bonds	3,658	2,914	1,964
c. Other Guarantee/Bonds			
Unpaid Shares in Investment			
Forward Exchange Contract Liabilities	3,876	3,043	2,034
Bills under Collection	417	519	414
Acceptances and Endorsements	2,512	1,569	1,228
Underwriting Commitments			
Irrevocable Loan Commitments	16,975	13,058	7,218
Guarantees issued against Counter Guarantee of Internationally Rated Foreign Banks	5,761	5,368	4,708
Advance Payment Guarantees	1,563	1,630	1,043
Financial Guarantees	8	9	10
Contingent Liabilities on Income Tax	66	30	27
Unpaid Guarantee Claims			
<b>Total</b>	<b>49,419</b>	<b>37,514</b>	<b>26,112</b>



## 5.7. Related Party Disclosures

The Bank identifies its Board of Directors, Key Management Personnel comprising of the CEO and other executive officials and its Subsidiary Companies as the related parties under the requirements of NAS 24. The related parties of the Bank are listed below:

Particulars	Relationship
Laxmi Capital Market Limited	Subsidiary
Laxmi Laghubitta Bittiya Sanstha Limited	Subsidiary
Shambhu Prasad Acharya	Directors
Dinesh Poudel	Directors
Sushil Kumar Aryal	Directors
Swati Roongta	Directors
Vishwa Karan Jain	Directors
Sudesh Khaling, CEO	Key Management Personnel
Executive Committee Members (ECM)	Key Management Personnel

### 5.7.1 Board Member Allowances and Facilities

All members of the Board of Directors are non-executive directors and no executive compensation is paid to the directors. The directors are paid Meeting Fees for their attendances in meeting of the Board of Directors and other Board Level Committees. The Chairman of the Board of Directors is paid NPR 12,000 per meeting attended while other members of the board receive NPR 10,000 per meeting attended. In addition, the directors are reimbursed with telephone expenses of NPR 2,000 per month. Travelling expenses incurred for attending the meetings of the Board of Directors and other Board Level Committees are also reimbursed to the directors other than those based in Kathmandu.

The details of the compensations paid to the directors are as under:

Particulars	This Year (NPR)	Previous Year (NPR)
Board Meeting Fee	502,000	448,000
Audit Committee Fee	136,000	78,000
Risk Management Committee fee	96,000	60,000
Money Laundering Prevention Committee	52,000	-
Human Resource Committee Fee	16,000	18,000
Special Committee Fee	32,000	-
Other meeting expenses	210,806	238,653

### 5.7.2 Loans and Advances extended to Promoters:

The Bank has not extended any loans to promoters during the year.

### 5.7.3 Compensation Details for Key Management Personnel

Compensations paid to Key Management Personnel (which includes CEO and other executive officials) during the fiscal year is presented below. In addition, other non-monetary perquisites are provided to the

Key Management Personnel as per the bank's Human Resource Policy and employment terms and conditions.

*Amount in NPR '000*

Particulars	This Year (NPR '000)	Previous Year (NPR '000)
<b>Salary and Allowances</b>		
CEO	12,116	10,534
Other Key Management Personnel	45,053	40,437
<b>Total</b>	<b>57,169</b>	<b>50,971</b>
<b>Other Benefits*</b>		
CEO	3,599	3,204
Other Key Management Personnel	11,968	10,028
<b>Total</b>	<b>15,567</b>	<b>13,232</b>
Post Employment Benefits**	-	-

\*Other Benefits include Staff Bonus paid out of profit for previous year.

\*\*Post employment benefits are actuarially determined on overall basis for all employees.

#### 5.7.4 Transaction with Subsidiaries

Details of transactions between the company and its subsidiary companies during the year are presented below.

*Amount in NPR '000*

Particulars	Laxmi Laghubitta Bittiya Sanstha Ltd		Laxmi Capital Market Ltd	
	This Year	Previous Year	This Year	Previous Year
Interest Expense	-	-	12,480	18,706
Interest Income	128,921	61,240	-	-
Sale of Services	-	-	600	300
Purchase of Services	-	-	1,840	1,600
Dividend received	23,100	15,400	19,285	12,350

Details of outstanding balances between the company and its subsidiaries as on 15<sup>th</sup> July 2017 are presented below

*Amount in NPR '000*

Particulars	Laxmi Laghubitta Bittiya Sanstha Ltd		Laxmi Capital Market Ltd	
	This Year	Previous Year	This Year	Previous Year
Equity Investment	147,000	147,000	140,000	101,500
Deposit Liabilities	4,043	8,957	93,261	781,753
Loans to Subsidiaries	1,247,673	1,232,856	-	-

Subsidiaries include Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha Limited.

The bank has deputed its staff as Chief Executive Officer of its subsidiary Laxmi Capital Market Limited.



## 5.8. Merger and Acquisition

There are no merger or acquisitions transaction during the year.

During the previous financial year 2073-74 (2016-17), the bank acquired Professional Diyalo Bikas Bank Ltd (PDBBL), a “B” Class licensed financial institution operating in 10 districts during the FY 2016/17 and started joint operations after transfer of all assets and liabilities of PDBBL on 14th January 2017. The existing shareholders of erstwhile PDBBL were issued ordinary equity shares of the bank at the approved share swap ratio of 50%.

The changes in equity of the bank due to the acquisition is summarized below:

Particulars	Amount in NPR '000					
	Share Capital	General Reserve	Retained Earnings	Deferred Tax Reserve	Investment Adjustment Reserve	Total
Equity before acquisition	240,350	34,781	45,298	1,474	100	<b>322,003</b>
Transferred to:						
Share Capital	119,801	-	-	-	-	<b>119,801</b>
General Reserve	-	34,781	-	-	-	<b>34,781</b>
Retained Earning	120,175	-	45,298	1,474	-	<b>166,947</b>
Investment Adjustment Reserve	-	-	-	-	100	<b>100</b>
Other Reserves	374	-	-	-	-	<b>374</b>

The details of assets and liabilities acquired from Professional Diyalo Bikas Bank Ltd are as follows:

Particulars	Amount (Rs '000)
<b>Assets Acquired</b>	
Cash and Bank Balances	536,776
Investment	200
Loans and Advances	1,663,938
Fixed Assets	15,138
Other Assets	11,027
<b>Total</b>	<b>2,227,076</b>
<b>Liabilities Acquired</b>	
Deposit Liabilities	1,896,204
Other Liabilities	10,869
<b>Total</b>	<b>1,905,073</b>
<b>Net Assets Acquired</b>	<b>322,003</b>

### 5.9. Disclosure of material non-controlling interest

*Amount in Rs '000*

Particulars	Year ended	Year ended
	32 Ashadh 2075	31 Ashadh 2074
<b>Opening Balance</b>	<b>57,424</b>	<b>120,013</b>
Profit for the year	32,121	26,250
Right Share issued	33,000	-
Premium on Share	4,416	-
Cash Dividend Paid	(6,947)	(10,768)
<b>Closing NCI</b>	<b>120,013</b>	<b>135,496</b>

#### Details of non-wholly owned subsidiaries that have material non-controlling interests

The table below shows details of non-wholly owned subsidiaries of the Group that have material non-controlling interests:

*Amount in NPR '000*

Name of Subsidiary	Place of incorporation and principal place of business	Proportion of ownership interests and voting rights held by non-controlling interests		Accumulated non-controlling interests	
		32 Ashadh 2075	31 Ashadh 2074	32 Ashadh 2075	31 Ashadh 2074
		Laxmi Capital Market Limited	Nepal	-	-
Laxmi Laghubitta Bittiya Sanstha Ltd	Nepal	30%	30%	120,013	135,496

### 5.10. Additional Disclosures of non-consolidated entities

The Bank has two subsidiaries as at 16 July 2018, Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha, which are consolidated for the year ended 16 July 2018. There are no such entities which are required to be consolidated but not done during the year.

### 5.11. Events after reporting date

The Bank monitors and assesses events that may have potential impact to qualify as adjusting and/or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable.

There are no material events that have occurred subsequent to 16 July 2018 till the signing of this financial statement.

## 5.12. Disclosure effect of transition from previous GAAP to NFRSs

NFRS 1 (First-time Adoption of Nepal Financials Reporting Standards) provides a suitable starting point for accounting in accordance with NFRS and is required to be mandatorily followed by first-time adopters.

The Bank has prepared the opening Statement of Financial Position as per NFRS as of 1 Shrawan, 2073 (16 July 2016) (the transition date) by:

- recognizing all assets and liabilities whose recognition is required by NFRS,
- not recognizing items of assets or liabilities which are not permitted by NFRS,
- reclassifying items from previous Generally Accepted Accounting Principles (GAAP) to NFRS as required under NFRS, and
- applying NFRS in measurement of recognized assets and liabilities.

### 5.12.1 Significant changes from the policies adopted in the past

Significant changes from the accounting policies adopted under previous GAAP (erstwhile Nepal Accounting Standards and directives issued by Nepal Rastra Bank) and the adoption of NFRS has been disclosed in the respective segments, including the impact. The detailed impact disclosure is given below.

### 5.12.2 Reconciliation of equity

Particulars	Explanatory Note	Amount in NPR '000	
		As at 1 Shrawan 2073 (Date of Transition)	As at 31 Ashadh 2074 (End of last period presented under previous GAAP)
<b>Total Equity under previous GAAP</b>		<b>5,649,469</b>	<b>9,590,485</b>
<b>Adjustments under NFRS</b>			
Impairment on Loan and Advances		-	-
Fair Value and Employee Benefit accounting of Staff Loan		-	-
Lease Accounting		-	-
Measurement of Investment Securities at Fair Value	c	754,440	772,252
Revaluation of Property and Equipment		-	-
Recognition of Investment Property	d	49,084	-
Amortization of Debt Securities Issued		-	-
Deferred Tax		-	(393)
Defined Benefit Obligation of Employees	e	10,016	8,351
Goodwill/ Bargain Purchase Gain		-	-
Interest Income	b	97,558	108,115
Other		-	-
Proposed Cash Dividend		-	39,328
Restatement of Retained Earning under previous GAAP		(29,263)	-
<b>Total Adjustments to Equity</b>		<b>881,835</b>	<b>927,653</b>
<b>Total Equity as per NFRS</b>		<b>6,531,304</b>	<b>10,518,138</b>





5.12.3 Reconciliation of profit or loss

Amount in NPR '000

Particulars	Explanatory Note	For the year ended 31 Ashadh 2074 (latest period presented under previous GAAP)
<b>Previous GAAP</b>		<b>1,006,624</b>
<b>Adjustments under NFRS</b>		
Interest Income	b	10,557
Impairment of Loans and Advances		-
Employees Benefit Amortization under Staff Loan		-
Defined Benefit Obligation of Employee		-
Operating lease expense		-
Amortization expense of debt securities		-
Other Operating Income		-
Interest Expense		-
Depreciation and Amortization		-
Other :		-
Deferred Tax Adjustment		(393)
Provision for NBA written back during the year	d	(49,084)
<b>Total Adjustments to Profit or Loss</b>		<b>(38,920)</b>
<b>Profit or Loss under GAAP</b>		<b>967,704</b>
Other Comprehensive Income		16,147
<b>Total Comprehensive Income under NFRS</b>		<b>983,851</b>



5.12.4 Effect of NFRS adoption for the Statement of Financial Position

*Amount in NPR '000*

Particulars	Note	As at 31 Ashadh 2073 (Date of Transition)		As at 31 Ashadh 2074 (End of last period presented under previous GAAP)		Cumulative effect of transition to NFRS	Amount as per NFRS
		Previous GAAP	Effect of transition to NFRS	Opening NFRS Statement of Financial Position	Previous GAAP		
<b>Assets</b>							
Cash and cash equivalent		4,060,735	-	4,060,735	4,747,586	-	4,747,586
Due from Nepal Rastra Bank		3,759,561	-	3,759,561	4,095,240	-	4,095,240
Placement with Bank and Financial Institutions		-	-	-	-	-	-
Derivative financial instruments		26,820	-	26,820	28,559	-	28,559
Other trading assets		-	-	-	20,320	-	20,320
Loan and advances to B/FIs		1,527,553	-	1,527,553	1,665,074	-	1,665,074
Loans and advances to customers	f	38,468,966	(115,726)	38,353,240	50,794,244	(198,658)	50,595,586
Investment securities	c	5,293,489	754,440	6,047,929	6,988,752	772,252	7,761,004
Current tax assets		-	-	-	51,605	-	51,605
Investment in subsidiaries		170,000	-	170,000	248,500	-	248,500
Investment in associates		-	-	-	-	-	-
Investment property	d	-	49,084	49,084	-	-	-
Property and equipment		1,023,771	-	1,023,771	1,156,151	-	1,156,151
Goodwill and Intangible assets		42,883	-	42,883	42,053	-	42,053
Deferred tax assets		-	-	-	-	-	-
Other assets	f	608,588	213,284	821,872	875,779	306,773	1,182,552
<b>Total Assets</b>		<b>54,982,267</b>	<b>901,082</b>	<b>55,883,449</b>	<b>73,713,861</b>	<b>880,367</b>	<b>71,594,228</b>



<b>Liabilities</b>									
Due to Bank and Financial Institutions									
Due to Nepal Rastra Bank	2,465,968	-	2,465,968	1,347,949	-	-	1,347,949	-	1,347,949
Derivative financial instruments	-	-	-	-	-	-	-	-	-
Deposits from customers	45,815,026	-	45,815,026	58,585,445	-	-	58,585,445	-	58,585,445
Borrowing	-	-	-	-	-	-	-	-	-
Current Tax Liabilities	11,671	-	11,671	-	-	-	-	-	-
Provisions	-	-	-	-	-	-	-	-	-
Deferred tax liabilities	-	347,132	347,132	-	-	358,955	-	358,955	358,955
Other liabilities	638,921	(327,885)	311,036	788,667	(406,241)	-	382,426	-	382,426
Debt securities issued	401,311	-	401,311	401,315	-	-	401,315	-	401,315
Subordinated Liabilities	-	-	-	-	-	-	-	-	-
<b>Total liabilities</b>	<b>49,332,898</b>	<b>19,247</b>	<b>49,352,145</b>	<b>61,123,376</b>	<b>(47,286)</b>	<b>(47,286)</b>	<b>61,076,090</b>	<b>(47,286)</b>	<b>61,076,090</b>
<b>Equity</b>									
Share capital	3,644,983	-	3,644,983	7,472,412	-	-	7,472,412	-	7,472,412
Share premium	-	-	-	-	-	-	-	-	-
Retained earnings	1,159,725	(29,263)	1,130,462	873,209	43,838	-	917,047	43,838	917,047
Reserves	844,761	911,098	1,755,859	1,244,863	888,718	-	2,133,581	888,718	2,133,581
<b>Total equity</b>	<b>5,649,469</b>	<b>881,835</b>	<b>6,531,304</b>	<b>9,590,485</b>	<b>927,653</b>	<b>927,653</b>	<b>10,518,138</b>	<b>927,653</b>	<b>10,518,138</b>
<b>Total liabilities and equity</b>	<b>54,982,367</b>	<b>901,082</b>	<b>55,883,449</b>	<b>70,713,861</b>	<b>880,367</b>	<b>880,367</b>	<b>71,594,228</b>	<b>880,367</b>	<b>71,594,228</b>



5.12.5 Effect of NFRS adoption for statement of profit or loss and other comprehensive income

Amount in NPR '000

Particulars	Note	For the period ended Ashadh 31, 2074 (latest period presented under previous GAAP)		
		Previous GAAP	Effect of transition to NFRS	Amount as per NFRS
Interest income	b	4,692,402	65,575	4,757,977
Interest expense		3,028,184	-	3,028,184
<b>Net interest income</b>		<b>1,664,217</b>	<b>65,575</b>	<b>1,729,792</b>
Fee and commission income		488,781	-	488,781
Fee and commission expense		51,597	-	51,597
<b>Net fee and commission income</b>		<b>437,183</b>	<b>-</b>	<b>437,183</b>
<b>Net interest, fee and commission income</b>		<b>2,101,401</b>	<b>65,575</b>	<b>2,166,976</b>
Net trading income		192,776	-	192,776
Other operating income		168,670	-	168,670
<b>Total operating income</b>		<b>2,462,846</b>	<b>65,575</b>	<b>2,528,421</b>
Impairment charge/(reversal) for loans and other losses	d	50,649	49,084	99,733
<b>Net operating income</b>		<b>2,412,197</b>	<b>(16,491)</b>	<b>2,428,688</b>
<b>Operating expense</b>				
Personnel expenses	b	554,872	55,018	609,890
Other operating expenses		349,918	-	349,918
Depreciation & Amortisation		84,401	-	84,401
<b>Operating Profit</b>		<b>1,423,005</b>	<b>(38,527)</b>	<b>1,384,478</b>
Non operating income		7,069	-	7,069
Non operating expense		6,890	-	6,890
<b>Profit before income tax</b>		<b>1,423,184</b>	<b>(38,527)</b>	<b>1,384,657</b>
Income tax expense		416,560	393	416,953
Current Tax		412,051	-	412,051
Deferred Tax		4,509	393	4,902
<b>Profit for the period</b>		<b>1,006,624</b>	<b>(38,920)</b>	<b>967,704</b>

**5.12.6 Effect of NFRS adoption for statement of cash flows**
*Amount in NPR '000*

Particulars	For the period ended Ashadh 31, 2074 (latest period presented under previous GAAP)		
	Previous GAAP	Effect of transition to NFRS	Amount as per NFRS
Net cash flow from operating activities	(963,211)	727,767	(235,444)
Net cash used in investing activities	(1,296,785)	(333,645)	(1,630,429)
Net cash from financing activities	2,945,336	(392,611)	2,552,725
<b>Net increase (decrease) in cash and cash equivalents</b>	<b>685,340</b>	<b>1,511</b>	<b>686,851</b>
Cash and cash equivalents at the beginning of the year	5,450,870	(1,390,135)	4,060,735
<b>Cash and cash equivalents at the end of the year</b>	<b>6,136,210</b>	<b>(1,388,624)</b>	<b>4,747,586</b>

There is no any cash inflow due to NFRS. However due to reclassification major adjustments are observed mainly due to reclassification of Balance of BFIs from cash and cash equivalent to operating activities. Further investment was bifurcated into long term investment and short-term investment which has now been classified into investing activities.

**Explanatory Notes to first time adoption**

- a) Under previous GAAP, cash dividends on equity shares recommended by the board of directors after the end of the reporting period but before the financial statements were approved for issue were recognized in the financial statements as a liability. Under NFRS, such cash dividends are recognized when declared by the members in a general meeting. The effect of this change is an increase in total equity, but this does not affect profit before tax and total profit for the respective years.
- b) Under previous GAAP, Interest income on Loans and Advances was recognized on cash basis as per Directive 4 of Nepal Rastra Bank (NRB). Under NFRS, Interest income is recognized on accrual basis using Effective Interest Rate (EIR) Method and interest on staff loan has been amortized at fair value.

Particulars	<i>Amount in NPR '000</i>	
	31 Ashadh 2073	31 Ashadh 2074
Interest Suspense required by NFRS	-	-
Interest Suspense recognized by previous GAAP reversed	97,558	108,115
<b>Net Increase in Equity</b>	<b>97,558</b>	<b>108,115</b>
Net Movement in Profit & Loss during the year		10,557
Amortisation of Staff Loan Interest		55,018
<b>Net Impact on Loans and Advances</b>		<b>65,575</b>

- c) Under previous GAAP, investments were measured at cost less diminution in value. Under NFRS, these financial assets have been classified as financial assets carried at Fair Value through Other Comprehensive Income (FVTOCI). On the date of transition to NFRS, these financial assets have been measured at their fair value which is higher than the cost as per previous GAAP, resulting in an increase in the carrying amount as explained in the table below. These changes do not affect profit before tax or total profit for the year ended 15 July 2017 and 16 July 2016 because the changes in fair value have been recognized under Other Comprehensive Income (OCI).



Particulars	Amount in NPR '000	
	31 Ashadh 2073	31 Ashadh 2074
Increase/ (Decrease) in Carrying Amount due to fair value adjustment	1,077,771	1,103,217
Deferred Tax Impact	(323,331)	(330,965)
Writeback of loss provision created under GAAP	-	-
<b>Net Increase in Equity</b>	<b>754,440</b>	<b>772,252</b>
<b>Net Movement in OCI</b>		<b>17,812</b>

- d) Under previous GAAP, Non Banking Assets (NBA) were recognized as per Directives of Nepal Rastra Bank and 100% provision were made. Under NFRS, these NBA have been classified as Non Current Assets held for sale and measured at lower of their carrying amount and fair value less cost to sell. On the date of transition to NFRS, provision as per the Directives of NRB had been reversed, resulting in an increase in the carrying amount as explained in the table below.

Particulars	Amount in NPR '000	
	31 Ashadh 2073	31 Ashadh 2074
Increase in carrying amount due to reversal of provision for NBA	-	(49,084)
<b>Net increase in Equity</b>		<b>(49,084)</b>
<b>Net movement in Profit and Loss</b>		<b>(49,084)</b>

- e) Under NFRS, the actuarial gains and losses form part of re-measurement of the net defined benefit liability /asset which is recognized in Other Comprehensive income (OCI). Consequently, the tax effect of the same has also been recognized in Other Comprehensive Income (OCI) under NFRS instead of profit or loss.

There is re-measurement of Gratuity and leave Liability as per the actuarial valuation report.

Particulars	Amount in NPR '000	
	31 Ashadh 2073	31 Ashadh 2074
(Increase)/Decrease in Gratuity Liability due to Actuarial Valuation	(26,749)	(44,550)
Liability as per Local GAAP	26,749	44,550
Actuarial Liability as per NFRS (A)	-	-
Actuarial Gain/ (loss) on Gratuity	14,308	(2,379)
Deferred Tax Impact on Actuarial Gain/(loss)	(4,293)	714
<b>Net Increment in total Equity</b>	<b>10,016</b>	<b>8,351</b>
Net Movement in OCI during the year	10,016	8,351
Net Movement in PnL during the year	-	-

- f) Under NFRS, accrued interest on loans and advances to customer has been shown along with loans and advances to customer which is carried at amortised cost. Similarly, the prepayment component on fair value of staff loan has reduced the staff loan amount. Such prepayment has been shown under other assets.

Particulars	Amount in NPR '000	
	31 Ashadh 2073	31 Ashadh 2074
Total Loans and Advances as per Local GAAP	38,468,966	50,794,244
Adjustments:		
Accrued Interest on Loans and Advances	97,558	108,115
Prepayment component on fair value of staff loan	(213,284)	(306,773)
<b>Total Adjustments</b>	<b>(115,726)</b>	<b>(198,658)</b>
<b>Net Loans and Advances under NFRS</b>	<b>38,353,240</b>	<b>50,595,586</b>

### 5.13. Non-Banking Assets

Non-Banking Assets (NBA) has been shown under investment property. It has been recognized at lower of fair value or amount due at the time of assumption of NBA.

Borrower Name	Date of assuming NBA	Amount in NPR '000		
		32 Ashadh 2075	31 Ashadh 2074	31 Ashadh 2073
Balchandra/ Biva Poudel	2074-04-29	2,920	-	-
Kalpana Sitaula	2074-12-15	8,238	-	-
Shanker Nath Upreti	2074-12-19	7,290	-	-
Shyam Sundar Chyau Kheti Udhyog	2075-03-06	3,349	-	-
Rewati Raman/ Dirgha Kumari	2075-03-12	3,034	-	-
Pathivara Saw Mill	2075-03-19	6,618	-	-
Jyoti Jewellery	2075-03-19	6,040	-	-
Temple Art Exposition	2071-03-05	-	-	49,084
<b>Total</b>		<b>37,489</b>	<b>-</b>	<b>49,084</b>

### 5.14. Interest Income

Entire interest receivable on loans and advances as of year-end has been transferred to regulatory reserve as per NRB Directives. However, interest accrued as of 32 Ashad 2075 and collected after year end up to 15 Shrawan 2075 amounting to NPR 25,010,142 has been deducted from the amount transferred to regulatory reserve during the FY 2017-18 as per NRB Directives.

### 5.15. Earnings per share

The Bank measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 Earnings per Share.

Particulars	Units	Year ended	
		16-Jul-18	15-Jul-17
Profit attributable to equity shareholders (a)	NPR'000	1,181,091	967,704
Weighted average of number of equity shares used in computing basic earnings per share (b)		82,216,670	44,447,576
Basic and diluted earnings per equity share of Rs 100 each (a/b)	Rs	14.37	21.77

As there is no potential ordinary shares that would dilute current earning of equity holders, basic EPS and diluted EPS are equal for the period presented.

### 5.16. Proposed Distributions (Dividends and Bonus Shares)

The Board of directors in its meeting dated January 9, 2019 has passed a resolution recommending for distribution of bonus shares (stock dividend) at 8.50% and cash dividend equivalent to tax on stock dividend at 0.45% of paid up capital as at July 16, 2018. The Bank's paid up equity capital shall increase by NPR 698,841,691 upon approval of the resolution from Annual General Meeting.



### 5.17. Unpaid Dividends

As at the reporting date, unpaid dividend over five years amounts to as follows.

Particulars	Amount in NPR '000		
	As at 16 July 2018	As at 15 July 2017	As at 16 July 2016
Not collected for more than 5 years	-	3,909	2,420
Not collected up to 5 years	-	3,051	5,627
<b>Total</b>	<b>-</b>	<b>6,960</b>	<b>8,047</b>

### 5.18. Non-performing assets

The Bank's non-performing assets ratio stood at 1.29% as at balance sheet date. The total non-performing assets as at balance sheet date is NPR 800,187,208 and loan loss provision related to non-performing assets calculated as per NRB directives is NPR 440,421,761 which is 55.04% of NPA. Also, the total loan loss provision to NPA is 136.06%.

Loan Category	This year	PY	Change	
			Amount	%
<b>Performing Loan</b>	<b>61,196,753</b>	<b>52,248,554</b>	<b>8,948,199</b>	<b>17.13%</b>
Pass Loans	60,243,781	51,623,123	8,620,658	16.70%
Watchlist Loans	952,973	625,431	327,541	52.37%
<b>Non-performing Loans</b>	<b>800,187</b>	<b>489,023</b>	<b>311,164</b>	<b>63.63%</b>
Restructured/ Rescheduled Loans	71,180	102,394	(31,214)	-30.48%
Substandard Loans	293,160	71,927	221,233	307.58%
Doubtful Loans	161,787	108,050	53,737	49.73%
Loss Loans	274,060	206,652	67,408	32.62%
<b>Gross Loans and Advances</b>	<b>61,996,941</b>	<b>52,737,578</b>	<b>9,259,363</b>	<b>17.56%</b>

### 5.19. Loans Written Off

The Bank has written off loans amounting total NPR 43,807,383 during the year FY 2074-75. The amount has been presented as non-operating expense under schedule 4.40 in Statement of Profit of Loss. The details of loans written off during the year are as follows:

Borrower	Amount (Rs)
Temple Art Exposition	12,711,456
Utsav /Prakriti Karmacharya	60,823
MSK Automobiles	31,035,104
<b>Total</b>	<b>43,807,383</b>





**5.20. Concentration of Deposits, Loans & Advances and Contingents**

*Amount in NPR Million*

Particulars	Loans & Advances and Bills Purchased		Deposits & Borrowings		Non-Funded	
	CY	PY	CY	PY	CY	PY
Total Amount Outstanding	60,983	51,429	67,735	59,320	44,349	37,514
Highest Exposure of a Single Unit	1,740	1,692	2,079	1,666	2,699	2,399
Concentration of exposure	2.85%	3.29%	3.06%	2.81%	6.08%	6.39

\* CY= Current Year, PY = Previous Year

For the calculation of concentration, loans and advances is total loans extended to the customers except staff loans and interest accruals on loans and the deposits is total deposits from the customers excluding interest payables.

Single Obligor Limit and Sector-wise Limit (Directive No. 3) for both funded and non-funded are within the limit as prescribed by NRB directives.



### 5.21. Principal Financial Indicators

Particulars	Indicators	F. Y.	F. Y.	F. Y.	F. Y.	
		2070/2071*	2071/2072*	2072/2073*	2073/2074	2074/2075
1. Percentage of Net Profit/Gross Income	%	38.26%	28.76%	36.62%	38.27%	35.79%
2. Earnings Per Share	NPR	26.07	19.42	27.15	21.77	14.37
3. Market Value per Share	NPR	588.00	400.00	876.00	390.00	258.00
4. Price Earning Ratio	Ratio	22.55	20.60	32.26	17.91	17.96
5. Dividend on share capital (Bonus share + Cash dividend)	%	21.05%	0.00%	38.00%	10.00%	8.50%
6. Cash Dividend on share capital	%	1.05%	0.00%	0.00%	0.53%	0.53%
7. Interest Income/Loans & Advances and Investments	%	9.34%	7.83%	7.16%	8.98%	10.95%
8. Employee Expenses/Total Operating Expenses	%	47.46%	45.84%	47.33%	44.78%	45.21%
9. Interest Expenses on Total Deposits and Borrowings	%	6.08%	4.83%	4.25%	5.56%	7.31%
10. Exchange Fluctuation Gain/Total Income	%	9.68%	8.32%	7.85%	7.63%	8.68%
11. Staff Bonus/ Total Staff Expenses	%	21.93%	17.75%	23.28%	30.44%	31.04%
12. Net Profit/Loans & Advances	%	2.20%	1.52%	1.88%	2.10%	2.08%
13. Net Profit/ Total Assets	%	1.47%	1.04%	1.35%	1.52%	1.55%
14. Total Credit/Deposit	%	75.50%	78.91%	83.81%	89.20%	93.79%
15. Total Operating Expenses/Total Assets	%	1.56%	1.48%	1.38%	1.64%	1.71%
16. <u>Adequacy of Capital Fund on Risk Weightage Assets</u>						
a. Core Capital	%	9.62%	9.17%	9.79%	12.43%	11.32%
b. Supplementary Capital	%	2.29%	1.65%	1.36%	1.15%	1.11%
c. Total Capital Fund	%	11.91%	10.81%	11.15%	13.58%	12.43%
17. Liquidity (CRR)	%	18.28%	12.59%	7.17%	7.32%	6.57%
18. Non Performing Loans/Total Loans	%	1.15%	1.30%	0.80%	0.93%	1.29%
19. Weighted Average Interest Rate Spread	%	3.26%	3.00%	2.91%	2.49%	3.64%
20. Base Rate	%		7.90%	6.77%	10.33%	11.48%
21. LCY Interest Spread (Calculated as per NRB Directive)	%		4.08%	3.84%	3.39%	4.13%
22. Net Worth Per Share	NPR	162.96	177.36	185.88	140.76	135.71
23. Total Employees	Number	410	466	531	693	750

\* Figures for FY upto 2072/73 are as per previous GAAP

## 5.22. Shareholders holding more than 0.5% Shares

SN	Name of Shareholder	No of Shares	%
1	Laxmi Corp Nepal Pvt. Ltd.	11,725,003.90	14.26%
2	Sarika Khetan	8,128,763.20	9.89%
3	Citizen Investment Trust	7,134,029.95	8.68%
4	Sneha Khetan	4,606,193.60	5.60%
5	Rajendra Kumar Khetan	4,203,381.33	5.11%
6	Ratan Lal Sanghai	4,196,660.11	5.10%
7	Himalayan Exim Private Ltd	3,757,073.15	4.57%
8	Gopi Krishna Sikaria	3,712,572.96	4.52%
9	MTC Investment Pvt. Ltd.	2,444,527.42	2.97%
10	Puja Agrawal Khetan	1,641,962.76	2.00%
11	Om Prakash Sikaria	1,171,721.55	1.43%
12	Rastriya Beema Sansathan(Jiwan Beema)	1,120,132.93	1.36%
13	Anjali Sarawogi	1,119,679.18	1.36%
14	Prime Holding Pvt.Ltd.	762,568.43	0.93%
15	Sunil Kumar Bansal	554,911.41	0.67%
16	Deepak Kumar Malhotra	543,200.57	0.66%
17	Ravi kumar Gupta	456,297.70	0.55%

## 5.23. Reserves

### 5.23.1. General Reserve

The movement in general reserve during the year is as follows;

	<i>Amount in NPR '000</i>
<b>Opening Balance</b>	<b>935,013</b>
Transfer as per BAFIA	236,218
<b>Closing balance</b>	<b>1,171,231</b>

As required by Section 44 of Banks and Financial Institutions Act, 2073 (BAFIA), 20% of the current year's net profit amounting to NPR 236,218,185 (Previous Year NPR 201,324,834) has been transferred to General Reserve.

### 5.23.2. Exchange Fluctuation Reserve

As per Section 45 of the Banks and Financial Institutions Act 2006, Bank is required to transfer 25% of revaluation gain to Exchange Fluctuation Reserve through Profit and Loss Appropriation Account. Since the bank incurred net revaluation loss during the year, no further appropriation has been done to the Reserve.

### 5.23.3. Debenture Redemption Reserve

As per the Clause 5 of NRB directive 6, licensed institutions are required to maintain a capital redemption reserve in respect of debenture liability.

As the Bank has debenture outstanding of NPR 400 million namely “8% Laxmi Bank Debentures, 2076” having maturity period of seven years.

<i>Amount in NPR ‘000.</i>	
<b>Opening Balance</b>	<b>160,000</b>
Add: Transfer during the period	80,000
<b>Closing Balance</b>	<b>240,000</b>

### 5.23.4. Investment Adjustment Reserve

Investment Adjustment Reserve as at 32 Ashadh 2075 (16 July 2018) stands at NPR 217,640,384 containing NPR 100,000 towards investment in unlisted shares of Prabhu Capital Limited and NPR 217,540,384 against difference between cost and market price of investment available for sale in case of the investment whose market value is less than cost. AFS investments are marked to market on a regular basis and the difference is adjusted through reserves. During the year, NPR 112,301,590 is transferred from Retained Earning to Investment Adjustment Reserve.

### 5.23.5. Corporate Social Responsibility

As per the NRB directive no. 6.16 on the Corporate Social Responsibility, the Bank has allocated 1% of the net profit of current fiscal year for CSR activities.

<i>Amount in NPR ‘000</i>	
<b>Opening Balance</b>	<b>10,066</b>
Transfer to Reserve	11,810
Expense during the year	9,447
<b>Closing balance</b>	<b>12,429</b>

### 5.23.6. Employees Training Fund

As per NRB Directive No. 6, the bank is required to spend at least 3% of total personnel expenses in training and skills development of its employees. Any deficit expenses on the minimum amount as above should be transferred to Employees Training Fund. During the year ended 32 Ashadh 2075, the bank has incurred NPR 14,754,364 towards training and development of its employees which is more than 3% of total personnel expenses for FY 2073-74. Hence, no transfer is required to Employees Training Fund for the year.



# नेपाल राष्ट्र बैंक

## बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय  
वालुवाटार, काठमाडौं ।

फोन नं.: ४४१९८०५, ७

फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/२०/२०७५-७६

मिति: २०७५/१०/०३

लक्ष्मी बैंक लिमिटेड,  
हात्तिसार, काठमाण्डौ ।

### विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।


महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु. ६९,८८,४१,६९१।- (अक्षरेपी उनान्सत्तरी करोड अठ्ठासी लाख एकचालीस हजार छ सय एकानब्बे मात्र) शेयर लाभांश वितरण गर्न र सो बापतको कर तिर्ने प्रयोजनको लागि रु. ३,६७,८१,१४२।- (अक्षरेपी तीन करोड सतसठ्ठी लाख एकासी हजार एक सय बयालीस मात्र) नगद लाभांश प्रदान गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७४/७५ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु ।

१. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्णरूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन ।
२. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को वृंदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमा भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमा भित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नु हुन ।

भवदीय,

  
(सत्येन्द्र राज सुवेदी)  
उप-निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, लक्ष्मी बैंक लिमिटेड ।



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited

**नेपाल राष्ट्र बैंकको निर्देशनउपर व्यवस्थापनको जवाफ**

१. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कतिपय कैफियतहरु सुधार भइसकेको, बाँकी सुधारको क्रममा रहेको तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाइएको ।
२. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम तोकिएको सीमा भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनी नरहेको ।



लक्ष्मी बैंक लिमिटेडको  
प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनको तिन महले विवरण  
(विशेष प्रस्ताव नं. १, २ र ३ संग सम्बन्धित)

दफा/उपदफा	विद्यमान व्यवस्था	प्रस्तावित संशोधन	संशोधनको कारण
प्रबन्धपत्र तर्फ ५ (२)	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु. ८,२२,१६,६६,९५१/- (अक्षरेपी आठ अर्ब बाइस करोड सोह्र लाख छैसठ्ठी हजार नौ सय एकाउन्न मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ८,२२,१६,६६,९५१ (अक्षरेपी आठ करोड बाइस लाख सोह्र हजार छ सय उनात्सतरी दशमलव एकाउन्न मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु. ८,९२,०५,०८,६४२/- (अक्षरेपी आठ अर्ब बयानब्वे करोड पाँच लाख आठ हजार छ सय बयालिस मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ८,९२,०५,०८,६४२ (अक्षरेपी आठ करोड बयानब्वे लाख पाँच हजार छयासी दशमलव बयालिस मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले
५ (३)	बैंकको तत्काल चुक्ता पूँजी रु. ८,२२,१६,६६,९५१/- (अक्षरेपी आठ अर्ब बाइस करोड सोह्र लाख छैसठ्ठी हजार नौ सय एकाउन्न मात्र) हुनेछ ।	बैंकको तत्काल चुक्ता पूँजी रु. ८,९२,०५,०८,६४२/- (अक्षरेपी आठ अर्ब बयानब्वे करोड पाँच लाख आठ हजार छ सय बयालिस मात्र) हुनेछ ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले
बैंकको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरूमा निम्न बमोजिमको कार्यहरू थप गर्न आवश्यक विद्यमान प्रबन्ध पत्र तथा नियमावलीको दफा/उपदफाहरूमा संशोधन : १. प्रचलित कानूनको अधिनमा रही अन्य संगठित संस्थाको शेयर तथा डिबेन्चर निष्काशनको अन्डरराइट गर्ने ।			बैंकको कारोबारलाई विस्तार गर्नु पर्ने भएकाले



लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited

## टिपोट

A series of horizontal dotted lines for writing.





लक्ष्मी बैंक लिमिटेड  
Laxmi Bank Limited

# टिपोट

A series of horizontal dotted lines for writing.



व्यवस्थापन

कार्यकारी समिति

		अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत		
		सुमेद भट्टराई उप प्रमुख कार्यकारी अधिकृत		
भुवल राई प्रमुख सञ्चालन अधिकृत	जिवन प्रकाश लिम्बु प्रमुख प्रविधि अधिकृत	राजिव सापकोटा प्रमुख - संस्थागत बैकिङ्ग तथा व्यवसाय विकास	सञ्जिव राज जोशी प्रमुख - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन	अमित सिंह कार्की प्रमुख - पूर्वाधार तथा प्रोजेक्ट
दिपेश अमात्य प्रमुख - रिटेल फाइनेन्सियल सर्भिस	पियूष राज अर्याल प्रमुख वित्तीय अधिकृत	मनिष राज कुँवर प्रमुख - कर्पोरेट बैकिङ्ग	भारती पाण्डे प्रमुख - रणनीति तथा बजार	अभय राज शर्मा प्रमुख - जोखिम व्यवस्थापन इकाई

अमित शर्मा प्रमुख - मानव संशाधन	अनिता उपाध्याय प्रमुख - अनुपालना	अनुप श्रेष्ठ प्रमुख - रिटेल एसेट्स	अभिष आचार्य प्रबन्धक - वित्त तथा कोष
विवेक पोखरेल सिष्टम एडमिनिस्ट्रेटर	विभु विक्रम पन्त वरिष्ठ सम्पर्क प्रबन्धक - कर्पोरेट बैकिङ्ग	चाँदनी भ्ना प्रमुख - ट्रेड अपरेशन	दिपेन्द्र भारती सुरक्षा प्रबन्धक
दिपेश चालिसे प्रबन्धक - वित्तीय नियन्त्रण	केमी गोर्खाली प्रमुख - डेभलपमेन्ट अर्गनाइजेशन तथा सानेपा शाखा	महेश भण्डारी प्रबन्धक - क्रेडिट अपरेशन्स	ममता पराजुली वरिष्ठ सम्पर्क प्रबन्धक - कर्पोरेट बैकिङ्ग
मनोहर राज उप्रेति प्रमुख - आन्तरिक लेखापरिक्षण	पूजा शाह प्रमुख - प्राइभेट बैकिङ्ग तथा रिटेल शाखा	रविन श्रेष्ठ प्रमुख - मिड मार्केट	रजित पौडेल प्रबन्धक - रिक्भरी तथा कलेक्सन
सञ्जिव कुमार सिंह प्रबन्धक - अपरेशन	सञ्जिव श्रेष्ठ प्रमुख - सेन्ट्रल अपरेशन	सौरभ कुमार गौतम प्रबन्धक - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन	शिशु जोशी प्रमुख - व्यवसाय विकास तथा रिटेल शाखा
सुगत मानन्धर प्रमुख - कर्जा - कर्पोरेट	सुमन प्रसाद गेलाल प्रमुख - कार्ड तथा डिजिटल च्यानल सञ्चालन	टुकनाथ खनाल प्रबन्धक - स्पेशल एसेट्स	उमेश राज नेवा प्रमुख - कर्जा - रिटेल फाइनेन्सियल सर्भिस



**प्रादेशिक कार्यालय तथा प्रमुखहरु**

१. शम्भु राठी	प्रदेश नं. १	इटहरी, सुनसरी
२. उज्ज्वल धिमिरे	प्रदेश नं. २	वर्दिबास, सिन्धुली
३. उज्ज्वल वैद्य	प्रदेश नं. ३	बनेपा, काभ्रे
४. सन्दिप मानन्धर	गण्डकी प्रदेश	पोखरा, कास्की
५. सिद्ध बहादुर भण्डारी	कर्णाली प्रदेश	विरेन्द्रनगर, सुर्खेत
६. दिवाकर दत्त जोशी	सुदूर पश्चिम प्रदेश	धनगढी, कैलाली

**शाखा कार्यालय तथा प्रमुखहरु**

**प्रदेश नं. १**

१. सुवास राज सुवेदी	: विराटनगर, मोरङ	२. नवराज बस्तेत	: दमक, भूपा
३. विकास ओली	: इटहरी, सुनसरी	४. आकाश राई	: धरान, सुनसरी
५. ज्योति ह्याङ्ग राई	: हिले, धनकुटा	६. बुद्धी शेखर तिवारी	: विर्तामोड, भूपा
७. वासु कार्की (नि.)	: इलाम	८. रमेश बस्नेत	: भोजपुर
९. मिलन पाठक	: गाईघाट, उदयपुर	१०. महेश कार्की	: सिद्धिचरण, ओखलढुङ्गा
११. अकुर आचार्य	: फिदिम, पाँचथर	१२. राजीव श्रेष्ठ	: फुङ्लिङ्ग, ताप्लेजुङ्ग
१३. अरुण केसी	: भोक्राहा, सुनसरी	१४. रमेश कटवाल	: बेलबारी, मोरङ
१५. अनिरोध श्रेष्ठ	: पाथिभरा याडवाराक, ताप्लेजुङ्ग	१६. सन्दिप अधिकारी	: सिदिङ्वा, ताप्लेजुङ्ग
१७. प्रयास अधिकारी	: थुलुङ्ग दुधकौशिका, सोलुखुम्बु		

**प्रदेश नं. २**

१८. अमितेश कुमार यादव	: वीरगञ्ज, पर्सा	१९. अमित कुमार कर्ण	: जनकपुर, धनुषा
२०. राजीव कुमार भू	: वर्दिबास, महोत्तरी	२१. सञ्जय यादव	: जलेश्वर, महोत्तरी
२२. विकास कार्की	: लहान, सिराहा	२३. सुमन दत्त	: जितपुर, बारा
२४. दिनेश कार्की	: लालबन्दी, सर्लाही	२५. रञ्जित पजियार	: मनरा, महोत्तरी
२६. प्रकाश चन्द्र पोखरेल	: कलैया, बारा	२७. राजु न्यौपाने	: बलान विहुल, सप्तरी

**प्रदेश नं. ३**

२८. जयेन्द्र बादे	: बनेपा, काभ्रे	२९. अमित अधिकारी	: हात्तिसार, काठमाडौं
३०. सुरिना शाक्य	: पुल्चोक, ललितपुर	३१. पुरुषोत्तम पुडासैनी	: नारायणगढ, चितवन
३२. सविता मूल	: टेकु, काठमाडौं	३३. सलिल भट्टराई	: न्युरोड, काठमाडौं
३४. सविना बास्कोटा	: नयाँ वानेश्वर, काठमाडौं	३५. शुभना राणा	: भाटभटेनी, काठमाडौं
३६. प्रवेश केसी	: महाराजगञ्ज, काठमाडौं	३७. नविन श्रेष्ठ	: लगनखेल, ललितपुर
३८. सन्तोष कँडेल	: पर्सा, चितवन	३९. दिपाञ्जली बजगाईं	: सुकेधारा, काठमाडौं
४०. निशेष श्रेष्ठ	: चरिकोट, दोलखा	४१. सुजन कार्की	: खाडिचौर, सिन्धुपाल्चोक
४२. अमिता रायमाभी	: महाकाल, काठमाडौं	४३. रवि श्रेष्ठ	: सल्लाघारी, भक्तपुर
४४. भुवन कुमार कोइराला	: हेटौंडा, मकवानपुर	४५. प्रितेश श्रेष्ठ	: सामाखुशी, काठमाडौं
४६. भावना शाह राणा	: खुसिबु, काठमाडौं	४७. सोहन ताम्राकार	: कलंकी, काठमाडौं
४८. अभिलाषा भण्डारी	: कौशलटार, भक्तपुर	४९. जमुना तामाङ्ग मोक्तान	: चौतारा, सिन्धुपाल्चोक
५०. प्रमोद चौलागाईं	: पाँचखाल, काभ्रे	५१. सुमन मानन्धर	: भकुन्डेवेशी, काभ्रे
५२. स्वयं राज पंगेनी	: हाकिमचोक, चितवन	५३. श्रद्धा शाह	: पुरानो वानेश्वर, काठमाडौं
५४. नविन सापकोटा	: मन्थली, रामेछाप	५५. अमित लिगल	: कमलामाई, सिन्धुली
५६. सुवास खड्का	: खाँडादेवी, रामेछाप	५७. अनिल कुमार बडाल	: लिसंखुपाखर, सिन्धुपाल्चोक
५८. केमी गोर्खाली	: सानेपा, ललितपुर	५९. शिशिर भण्डारी	: मनमैजु, काठमाडौं
६०. दिव्या पौडेल	: पेप्सिकोला, काठमाडौं	६१. ममता जोशी	: हाँडीगाउँ, काठमाडौं



**गण्डकी प्रदेश**

६२. सन्दिप मानन्धर	: पोखरा, कास्की	६३. भोजराज सुवेदी	: पोखरा औद्योगिक क्षेत्र, कास्की
६४. सुर्य बहादुर रानाभाट	: वालिङ्ग, स्याङ्गजा	६५. दिपेन्द्र श्रेष्ठ	: दमौली, तनहुँ
६६. गणेश बहादुर कार्की	: बुर्तीवाङ्ग, बागलुङ्ग	६७. मणी प्रसाद बस्याल	: गल्याङ्ग, स्याङ्गजा
६८. राजु भण्डारी	: बागलुङ्ग	६९. अरुण श्रेष्ठ	: रजहर, नवलपरासी
७०. सुनिता राणा	: चिप्लेढुङ्गा, पोखरा	७१. सुमन तिम्सिना	: म्याग्दे, तनहुँ

**प्रदेश नं. ५**

७२. बाबुजी थापा	: भैरहवा, रुपन्देही	७३. सिद्ध बहादुर भण्डारी	: नेपालगञ्ज, बाँके
७४. ओम प्रकाश कँडेल	: बुटवल, रुपन्देही	७५. अजय कुमार पाण्डे	: तौलिहवा, कपिलबस्तु
७६. रिमा मल्ल	: कोहलपुर, बाँके	७७. पदम कुमार केसी	: घोराही, दाङ
७८. सरोज कुमार चौधरी	: लमही, दाङ	७९. प्रकाश पन्त	: रामपुर, पाल्पा
८०. सन्तोष सापकोटा	: मणिग्राम, रुपन्देही	८१. राजु पाण्डे	: तिनाउ, पाल्पा

**कर्णाली प्रदेश**

८२. विकास श्रीवास्तव	: श्रीनगर, सल्यान	८३. पदम बहादुर केसी	: मुसिकोट, रुकुम पश्चिम
८४. विनीत विक्रम सिजापति	: विरेन्द्रनगर, सुर्खेत	८५. शावनी पन्थी	: चौरभहारी, रुकुम पश्चिम
८६. विक्रम डाँगी	: खलङ्गा, जाजरकोट	८७. केशव विक्रम सेन	: सल्ली बजार, सल्यान
८८. विक्रम थापा	: सिम्टा, सुर्खेत	८९. मनोज कुमार बस्नेत	: ढोरचौर, सल्यान
९०. रुपिसला डाँगी	: त्रिवेणी, रुकुम पश्चिम	९१. राजन केसी	: बाँफीकोट, रुकुम पश्चिम
९२. विकास क्षेत्री	: चौकुने, सुर्खेत		

**सुदूर पश्चिम प्रदेश**

९३. दिवाकर दत्त जोशी	: धनगढी, कैलाली	९४. इन्द्र बहादुर शाही	: महेन्द्रनगर, कञ्चनपुर
९५. सुरेश प्रसाद भट्ट	: अमरगढी, डडेल्धुरा	९६. प्रकाश जोशी	: भलारी, कञ्चनपुर
९७. सुरेन्द्र प्रसाद कपाडी	: बौनिया, कैलाली	९८. धन बहादुर कुँवर	: लेकम, दार्चुला



## प्रवेश-पत्र

शेयरधनीको नाम: ..... शेयरधनी नं. ....

शेयर प्रमाण-पत्र नं./डिम्याट नं.: ..... शेयर संख्या .....

शेयरधनीको दस्तखत: .....

(मिति: २०७५/१०/२८ गते सोमबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको अठारौं साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र)

द्रष्टव्य:

१) शेयरधनीहरूले माथि उल्लेखित सम्पूर्ण विवरण अनिवार्य रूपमा भर्नुहोला ।

२) सभा कक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र प्रस्तुत गर्न अनिवार्य छ ।

*Riyadh*

कम्पनी सचिव



## साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदन

(प्रोक्सी फारम)

श्री सञ्चालक समिति

लक्ष्मी बैंक लिमिटेड

हात्तीसार, काठमाडौं

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला ..... न.पा./गा.पा. वडा नं. .... बस्ने

म/हामी ..... ले लक्ष्मी बैंक लिमिटेडको शेयरवालाको

हैसियतले मिति २०७५/१०/२८ गते सोमबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई

छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन तथा मतदान गर्नको लागि .....

जिल्ला ..... न.पा./गा.पा. वडा नं. .... बस्ने त्यस बैंकको शेयरधनी

श्री ..... लाई मेरो/हाम्रो प्रतिनिधि

मनोनित गरी पठाएको छु/छौं ।

निवेदक

दस्तखत:

नाम:

ठेगाना:

जम्मा शेयर कित्ता:

शेयरधनी नं.:

प्रमाण-पत्र नं./डिम्याट नं.:

कित्ता नं. .... देखि ..... सम्म

मिति:

द्रष्टव्य:

१) यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौं पेश गरी सक्नु

पर्नेछ ।



# भविष्य आफनै हातमा

जिम्मेवार भई बचत गर्न **ORANGE SAVINGS**,  
वार्षिक ६.५% ब्याजदरमा

## बचत राम्रो हो !



लक्ष्य छ, लक्ष्मी बैंक छ ।

☎ 01- 4441867

f /laxmibank

www.laxmibank.com

Laxmi bank on Viber



लक्ष्मी बैंक



कार्ड



मोबाइल



एटीएम

सुविधाजनक  
बैंकिङ्ग  
तपाईं छान्नुहोस्,  
कसरी, कहिले र कहाँ



शाखा



इन्टरनेट



लक्ष्मी बैंक